

१३ औं वार्षिक

साधारण

सभा

१३ औं

वार्षिक प्रतिवेदन-२०७५



कालिका लघुवित्त वित्तीय संस्था लि.

Kalika Laghubitta Bittiya Sanstha Ltd.

पोखरा म.न.पा-१०, कास्की

फोन नं.: ९७७-०६१-४३४४९२,
४३४४९४, ४३४४९५

सञ्चालक समिति



अध्यक्ष

श्री चन्द्र बहादुर श्रेत्री



सञ्चालक

श्री विकास गौचन



सञ्चालक

श्री शान्ताकुमारी उप्रेती पोखरेल



सञ्चालक

श्री विश्वराज नेपाल



सञ्चालक

श्री केशवनारायण प्रधान



सञ्चालक

श्री बसन्त बहादुर थापा








कम्पनी सचिव

श्री फणिन्द्र पाण्डे






कालिका लघुवित्त वित्तीय संस्था लि. हाम्रो विवरण:





कालिका लघुवित्त वित्तीय संस्था लि. हाम्रो विवरणः





कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
तेह्रौं वार्षिक साधारण सभा सम्बन्धी
प्रोक्सी फारम



श्री सञ्चालक समिति,
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा १० वृद्धचोक, कास्की ।

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

.....जिल्ला..... न.पा/गा.वि.स. वडा नं.....बस्ने म/हामी.....ले
त्यस वित्तीय संस्थाको शेयरधनीको हैसियतले २०७९ साल चैत्र महिना २९ गते बुधवारका दिन हुने १३ औं
साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग
लिन तथा मतदान गर्नका लागि जिल्ला..... न.पा/गा.पा. वडा नं..... बस्ने त्यस वित्तीय
संस्थाका शेयरधनी श्री.....लाई मेरो /हाम्रो प्रतिनिधि मनोनित
गरी पठाएको छु/छौं ।

प्रोक्सी लिनेको :

दस्तखत :

नाम :

ठेगाना :

कित्ता संख्या :

हितग्राही परिचय खाता(BOID) नं. :

मिति :

निवेदक :

दस्तखत :

नाम :

ठेगाना :

कित्ता संख्या :

हितग्राही परिचय खाता(BOID) नं. :

मिति :

द्रष्टव्य:

१. प्रतिनिधि (प्रोक्सी) मुकरर गर्दा शेयरधनी बाहेक अरुलाई गर्न पाइने छैन ।
२. यो निवेदन साधारण सभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा १० वृद्धचोकमा पेश गरी सक्नु पर्नेछ ।
३. एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) को नाम उल्लेख गरेमा फारम रद्द गरिने छ । एकै व्यक्तिको एउटा भन्दा बढी फारम प्राप्त भएमा सबैभन्दा अगाडी दर्ता भएको प्रतिनिधि (प्रोक्सी)लाई मान्यता दिइनेछ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
तेह्रौं वार्षिक साधारण सभा
प्रवेश पत्र

शेयरधनीको नामहितग्राही परिचय खाता(BOID) न.....

शेयर संख्या शेयर धनीको दस्तखत

कम्पनी सचिव





कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय पोखरा - १० बुद्धचोक, कास्की

तेह्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना !
प्रथम पटक प्रकाशित मिति : २०७९/१२/०६

श्री शेयरधनी महानुभावहरु,

यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७९/१२/०५ गते बसेको सञ्चालक समितिको २२३ औं बैठकको निर्णय अनुसार तेह्रौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ को उपदफा २ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान

मिति : २०७९/१२/२९ गते (तदनुसार १२ अप्रिल २०२३) बुधवार ।

समय : बिहान ९ : ०० बजे ।

स्थान : होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहल, पोखरा महानगरपालिका -१०, बुद्धचोक, कास्की ।

छलफलका विषयहरु :

(क) सामान्य प्रस्तावहरु :

- १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
- २) आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
- ३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७९/०८० को वाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
- ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.व.२०७८/०७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.३१,२८,७५,४११।३५ (अक्षरेपी एकतीस करोड अठ्ठाइस लाख पचहत्तर हजार चार सय एघार रुपैया पैतीस पैसा मात्र) को १ प्रतिशतले हुन आउने रु.३१,२८,७५,४११ (अक्षरेपी एकतीस लाख अठ्ठाइस हजार सात सय चवन्न रुपैया एघार पैसा मात्र) नगद लाभांश (वोनस शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
- ५) संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्ताव :

- १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.व.२०७८/०७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.३१,२८,७५,४११।३५ (अक्षरेपी एकतीस करोड अठ्ठाइस लाख पचहत्तर हजार चार सय एघार रुपैया पैतीस पैसा मात्र) को १९ प्रतिशतले हुन आउने रु.५,९४,४६,३२८।१६ (पाँच करोड चौरानव्वे लाख छयालीस हजार तीन सय अठ्ठाइस रुपैया सोह्र पैसा मात्र) बराबरको ५९,४४६३।२८ कित्ता वोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
- २) वोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रको दफा-६ मा जारी तथा चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।
- ३) वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात्



कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

- ४) यस वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने तथा गाभ्ने/गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानून बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- ५) प्रबन्धपत्र/नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग) विविध:

साधारण सभा सम्बन्धी थप जानकारी

- १) तेह्रौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७९/१२/१६ देखि मिति २०७९/१२/२९ सम्म यस वित्तीय संस्थाको शेयर दाखिला खारेजीको कार्य बन्द रहनेछ । मिति २०७९/१२/१५ गतेसम्म कारोबार भई प्रचलित कानूनले तोकेको समायवधि भित्रमा नामसारी भई यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाण्डौंमा प्राप्त शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा बोनस शेयरका लागि ग्राह्य हुनेछन् ।
- २) साधारणसभामा भाग लिन आउँदा परिचय खुल्ने प्रमाणपत्र वा वित्तीय संस्थाले जारी गरेको प्रवेशपत्र अनिवार्य लिई आउनु पर्नेछ ।
- ३) शेयरधनीहरुको हाजिरीको लागि सभा स्थलमा बिहान ८:०० बजेबाट नै हाजिरी पुस्तिका खुल्ला रहनेछ ।
- ४) साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्ति गर्न चाहने शेयरधनीहरुले साधारण सभा हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै प्रोक्सी फाराम वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोक, पोखरा, कास्कीमा दर्ता गराई सक्नु पर्नेछ । शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन वा शेयर बिभाजन गरिदिन पाइने छैन । एक जना शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई प्रोक्सी दिई पठाएमा पहिले दर्ता गराएको प्रोक्सीले मान्यता पाउनेछ । प्रोक्सी नियुक्ति गर्ने आफै उपस्थित हुन चाहेमा २४ घण्टा अगावै आफै उपस्थित भई लिखित सूचना दिनु पर्नेछ ।
- ५) नाबालकको हकमा संरक्षकले मात्र सभामा भाग लिन, प्रतिनिधि तोक्न र मतदान गर्न पाउनेछ । शेयर दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्ति मात्र संरक्षक मानिनेछ ।
- ६) कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्तो संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन पाउनेछ ।
- ७) विविध शीर्षक अन्तर्गत प्रश्न गर्न चाहने शेयरधनीले आफुले प्रश्न गर्न चाहेका विषय बारे सभा हुनु भन्दा ७ दिन अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ । सो जानकारी नदिएको विषय उपर प्रश्न गर्न पाइने छैन ।
- ८) साधारण सभा सम्बन्धमा केही थप जानकारी आवश्यक परेमा वा वार्षिक प्रतिवेदन प्राप्त नभएमा कार्यालय समय भित्र कार्यालयको फोन नं. : ०६९-४३४४९२/९५ मा सम्पर्क गर्नुहुन वा स्वयं उपस्थित भै जानकारी लिनुहुन अनुरोध छ ।



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

तेह्रौं वार्षिक साधारण सभामा प्रस्तुत
सञ्चालक समितिको वार्षिक प्रतिवेदन
आर्थिक वर्ष २०७८।०७९

आदरणीय शेयरधनी महानुभावहरु,

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु एवं अतिथिज्यूहरुमा सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु। यस वित्तीय संस्थाको तेह्रौं वार्षिक प्रतिवेदन यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ। साविक जनसेवी लघुवित्त वित्तीय संस्था कृष्णमा पर्वत र कालिका लघुवित्त वित्तीय संस्था मर्जर भई यस कालिका लघुवित्त वित्तीय संस्था लि. को नामबाट कारोवार सञ्चालन पश्चात यस वित्तीय संस्था दीर्घकालिन रुपमा अन्य वित्तीय संस्थासंग प्रतिस्पर्धा गर्न सक्ने गरी मजबुत भई उत्साहजनक रुपमा ग्रामीण तथा विपन्न वर्गमा वित्तीय कारोवार गर्दै आईरहेकोमा केही समय यता समग्र वित्तीय क्षेत्रमा केही चुनौतिहरु आईपरेका छन्। यद्यपी हामी विभिन्न चुनौतिहरुको सामना गर्दै अगाडि बढेका छौं। हामी प्रस्ट पार्न चाहन्छौं गरे के हुदैन भन्ने विषयमा हाल देखिएको र यस आ.व.को वित्तीय कारोवार तथा सुचकाङ्कले यस विषयलाई प्रष्ट पार्दछ।

प्रस्तुत आर्थिक वर्षको वित्तीय विवरण यहाँहरु समक्ष यथासमयमै पठाई सकिएको छ। यस वित्तीय संस्थाको २०७८।०७९ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचिहरु स्वीकृतिका लागि यस गरिमामय सभामा प्रस्तुत गर्दछु। आगामी दिनमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा यस सभाबाट रचनात्मक सुझाव तथा मार्ग निर्देशन प्राप्त हुनेमा विश्वस्त छु। साथै लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पारित गरिदिनुहुन यस गरिमामय सभामा उपस्थित आदरणीय शेयरधनीज्यूहरु समक्ष हार्दिक अनुरोध गर्दछु।

(क) विगत वर्षको कारोवारको विश्लेषण :

ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गमा आवश्यकता तथा क्षमताका आधारमा दिगो तथा सुलभ कर्जा र बचत सेवा उपलब्ध गराई उद्यमशिलताको विकाश गरी राष्ट्रिय उत्पादनमा सक्रिय योगदान पुऱ्याउने समाजको निर्माण गरी गरिबी न्यूनीकरणको राष्ट्रिय अभियानमा सहभागी हुने परिकल्पनामा स्थापना भएको यस वित्तीय संस्थाले विभिन्न अवरोधहरुका बावजुत नियमित रुपमा उत्साहमुलक नतिजा हासिल गर्न सफल भएको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु। साथै तथ्याङ्कगत वित्तीय विवरणको सारांश निम्न अनुसार प्रस्तुत गर्दछु।

१) आर्थिक वर्ष २०७६।७७ देखि आर्थिक वर्ष २०७८।७९ को वित्तीय स्थितिको तुलनात्मक विवरण देहाय बमोजिम रहेको छ।
रु. हजारमा

विवरण	आ.व. २०७६।०७७	आ.व. २०७७।०७८	आ.व. २०७८।०७९
चुक्ता पुँजी (बोनश पश्चात)	२७६८८०।९०	३१२८७५।४१	३७२३२१।७४
साधारण जगेडा कोष	३०४५६।९६	३९६६९।८२	५८९७४।९३
सञ्चित नाफा । नोक्सान	७७८७।५५	६००६।५७	२३२६६।३८
अन्य कोषहरु	६३८५।०१२	६५७८।४२८	६१२५।२१४
कुल कर्जा तथा सापट (लगानी रकम)	२४०९४८०।६८	३००५८७१।२३	३९९६६३१।६९
कुल बचत संकलन	१०६७९०७।२६	११५८३१४।१९	१४६८७९१।९७
सञ्चालन मुनाफा	५२७।४५	८३६९१।५१	१५८९९।६२
खुद मुनाफा	२९६७।०४	४६०६।४३०	९६५२।५५
शाखा संख्या	८५	८८	९९

प्रस्तुत आर्थिक वर्ष २०७८।०७९ मा ७४३४० समूह सदस्य निर्माण गरी रु.१,४६,८७,१९,९६९। (अक्षरेपी एक अरब छ्यालीस करोड सतासी लाख उन्नाईस हजार नौ सय उनन्सत्तरी मात्र) बचत संकलन गरी ३३९२४ ऋणी सदस्यलाई रु.३,९१,६६,३१,६१२। (अक्षरेपी तीन अरब एकानब्बे करोड छैसठ्ठी लाख एकतीस हजार छ सय बाह्र मात्र) लगानी गर्न सफल भएका छौं।



२) वित्तीय संस्थाले प्रस्तुत आर्थिक वर्षमा लिएको लक्ष्य र प्रगतिको तुलनात्मक विवरण देहाय अनुसार रहेको छ ।

२.१ विगत तीन वर्षको वास्तविक तथा आगामी आ.व.को लक्ष्य :

रु. हजारमा

विवरण	२०७६/०७७	२०७७/०७८	२०७८/०७९	२०७९/०८० लक्ष्य
चुक्ता शेयर पूँजी रकम	२७६८८०१९०	३१२८७५१४९	३७२३२९१७४	४२८९७०१००
शाखा संख्या	८५	८८	९९	१०५
सदस्य संख्या	५९३५२	६५३०९	७४३४०	८०४५०
कर्जा लिने सदस्य संख्या	३००२५	२८६२५	३३९२४	४०३४५
लगानीमा रहेको रकम	२४०९४८०१६८	३००५८७९१२३	३९९६६३९१६९	४५०३४५४८८०
असुली दर (प्रतिशत)	९६	९३८०	९५१७४	९५१००

२.२ प्रस्तुत आर्थिक वर्षमा लिएको लक्ष्य र प्राप्तिको तुलनात्मक विवरण :

रु. हजारमा

विवरण	लक्ष्य	प्राप्ति	प्राप्ति दर
शेयर पूँजी	४००४८०१५२	३७२३२९१७४	९२।९७
नियमित कारोवारबाट भएको मुनाफा	२०२५७६।३६	१५९८९९।६३	७४।९९
खुद मुनाफा	१२७६२३।९९	९६५२५।५५	७५।६३
प्रति शेयर आमदानी	३९।८७	२५।९३	८९।३६
शाखा संख्या	१००	९९	९९
सदस्य संख्या	८५४६८	७४३४०	८६।९८
वचत संकलन	१७९५३०९।२३	१४६८७९९।९६	८५।६३
कर्जा लिने सदस्य संख्या	४४५०३	३३९२४	७४।४३
लगानीमा रहेको रकम	४४०४४६७।८९	३९९६६३९।६९	८८।९३
असुलीदर (प्रतिशत)	९६।५	९५।७४	९९।२२

स्थापनाकाल देखि नै यस वित्तीय संस्थाले कर्मचारीहरूलाई आवश्यकता अनुसार तालिम दिई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गरी, गाउँदेखि शहरसम्मका विपन्न परिवारका महिलाहरूलाई सामूहिक जमानी तथा धितो जमानीमा स्थानीय स्तरमा कर्जा सेवा र अन्य वित्तीय सेवा उपलब्ध गराउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट विपन्न वर्गमा लगानी गर्न आवश्यक कर्जा रकमको व्यवस्था गर्न, संस्थागत सुशासनलाई सर्वोपरी मानेर कार्य गर्न वित्तीय संस्था क्रमशः सफल हुँदै गएको छ । हालको वित्तीय सुचकाङ्कलाई विगतका कारोवारसंग मूल्यांकन गर्दा संस्थाले लगानीकर्तालाई क्रमशः उच्च प्रतिफल प्रदान गर्न सक्छ भन्ने कुरामा हामी विश्वस्त छौं । साथै हाल वित्तीय संस्थामा भएको वित्तीय कारोवार, प्रशासनिक क्रियाकलाप, संस्थागत सुशासन र अन्य विषयलाई हेरी नियमनकारी निकायहरू, सरोकारवालहरू तथा आम सर्वसाधारणले समेत हेर्ने दृष्टिकोण सकारात्मक रहेको कुरा यस सम्मानित सभामा व्यक्त गर्न पाउँदा सञ्चालक समितिलाई गर्व महसुस भएको छ ।

ख. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोवारमा परेको असर :

- विश्वव्यापी रूपमा फैलिएको कोरोना (Covid 19) का कारण हालसम्म पनि सदस्यहरूको व्यवसायमा पर्न गएको असरबाट कर्जा लगानी तथा असुलीमा प्रत्यक्ष प्रभाव परेकोले संस्थाको कारोवारलाई असर पर्न गएको छ ।
- विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको प्रत्यक्ष प्रभावले समग्र लघुवित्त वित्तीय संस्थालाई समेत असर पर्न गएको देखिन्छ ।
- देशमा विद्यमान आर्थिक शिथिलता, राजनैतिक अस्थिरता, खस्कँदो शान्ति सुरक्षाले गर्दा कारोवारमा असर पर्न गएको छ ।
- नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम कर्जाको व्याज दर १५ प्रतिशतको सीमा (Cap) कायम गरेकाले लघुवित्त संस्थाहरूलाई स्वःसक्षमता तर्फ अग्रसर हुन कठिन पर्ने देखिन्छ ।
- नियमनकारी निकायले छिटोछिटो नियम परिवर्तन गर्दा समेत संस्थालाई असर पर्ने देखिएको छ ।
- वित्तीय संस्थाहरूबाट लगानीमा भएको दोहोरोपनका कारण संस्थालाई कर्जा असुलीमा समस्या रहेको र भविष्यमा सचेत रहनु पर्ने देखिन्छ ।



- वित्तको मुख्य स्रोतका रूपमा रहेको बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जा सापटको व्याजदरमा छिटो छिटो वृद्धि हुनाले वित्तीय संस्थाको नाफा नोक्सानमा प्रत्यक्ष असर पर्न गएको छ ।
- लघुवित्त वित्तीय संस्थाहरुको एक आपसमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्मचारीहरुको Turnover Ratio बढनाले संस्थामा नकारात्मक प्रभाव पर्न गएको छ ।
- लघुवित्त वित्तीय संस्थाका विरुद्धमा संघर्ष समिति बनाई तिनिहरुको क्रियाकलापबाट वित्तीय कारोवारमा पर्न गएको असर ।

ग. चालु आर्थिक वर्षको उपलब्धी र भविष्यका सम्बन्धमा सञ्चालक समितिको धारणा :

१. चालु आ.ब.को दोश्रो त्रयमास (पुस मसान्त) सम्मको प्रगति विवरण निम्नानुसार रहेको छ ।

- शाखा संख्या : १००
- केन्द्र संख्या : ७६४६
- सदस्य संख्या : ७७९७७
- कुल कर्जा वितरण : रु. ३६,६४,९७,७०,३५०।००
- कुल कर्जा असुली : रु. ३२,६७,५९,१८,५५५।००
- लगानीमा रहेको रकम : रु. ३,९७,३८,५९,७९५।००
- शेयर पुजी (वोनश शेयर समेत) : ३७२३२९७४०।००
- बचत संकलन : रु. १,४५,४९,३२,७८०।००
- कर्जा सापट : १,९३,५९,५६,६२७।००
- सम्पूर्ण कारोवार पछिको मुनाफा : रु. ४,२८,२५,७५०।००
- खुद नाफा : रु. २,६९,८०,२२५।३७
- प्राथमिक पुजीकोष : १२।९९ प्रतिशत
- कुल पुजीकोष : १३।६० प्रतिशत
- निष्कृत्य कर्जा अनुपात : ४।४० प्रतिशत
- कोषको लागत : ९।५३ प्रतिशत
- प्रति शेयर आम्दानी : १।७२५
- प्रति शेयर नेटवर्थ : १८९।०८

२. संक्षिप्त व्यावसायिक योजना :

२.१ यस आर्थिक वर्षमा लिएको लक्ष्य र प्रगतिको तुलनात्मक विवरण देहाय अनुसार रहेकोछ ।

रु हजारमा

विवरण	२०७७/०७८ वास्तविक	२०७८।०७९ वास्तविक	२०७९ पुस लक्ष्य	२०७९ पुस वास्तविक	२०८० असार लक्ष्य
चुक्ता पुँजी (वोनस शेयर पश्चात)	३९२८७५।४९	३७२३२९।७४	३७२३२९।७४	३७२३२९।७४	४२८९७०।००
शाखा संख्या	८८	९९	१०९	१००	१०५
सदस्य संख्या	६५३०९	७४३४०	७८९८०	७७९७७	८०४५०
कर्जा लिने सदस्य संख्या	२८६२५	३३९२४	३५९५०	३३८८७	४०३४५
बचत संकलन	११५८३९।४९९	१४६८७९।९१७	१५४९०५।०१००	१४५४९३।२।७८	१६५६५५।९।४२
लगानीमा रहिरहेको रकम	३००५८७।२३	३९९६६३।६९	४३४९९५।०१००	३९७३८५।९।८०	४५०३४५।४।८०
सम्पूर्ण कारोवार पछिको खुद मुनाफा	८३६९९।५०	१५९८९९।६२	६५०७४।०९६	४२८२५।७५	१३२५५।४।३५
असुलीदर(प्रतिशत)	९।३।८०	९।५।७४	९।७।९५	९।५।६०	९।५।००



यस आ.व.को सम्पूर्ण अवधिमा संस्थाले गरेको कारोवार उत्साहजनक रहेको छ । विगतको तुलनामा हाल भएको कारोवार हेर्दा संस्थाको पूँजी तथा अन्य कोषहरु समेत वढेका कारण पुँजीकोषमा वृद्धि भई संस्थालाई थप कर्जा लगानी गर्न सहज रुपमा वाटो खुलेको छ । जसवाट भविष्यमा संस्थाको कारोवारमा उल्लेखनीय रुपमा वृद्धि भई नाफा नोक्सानमा समेत वृद्धि हुने विश्वास लिएका छौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी तथा लघुवित्त विरोधी कार्यक्रमका कारण कर्जा असुलीमा समस्या भई नाफामा समेत असर परेता पनि हाल व्यवस्थापनको रणनीतिक कार्ययोजना तथा अथक मिहिनेतवाट असुली दरमा वृद्धि हुदै गईरहेको कुरा यस सम्मानित सभामा जानकारी गराउँदछु । हालको कारोवार तथा भविष्यका लागी प्रस्तुत भएको खाका हेर्दा आ.व.२०७९।८० को अन्त्यमा लघुवित्त क्षेत्रमा कालिका लघुवित्त वित्तीय संस्था एक स्थापित संस्थाको रुपमा रहने कुरा म सम्पूर्ण शेरधनी महानुभावहरुलाई विश्वास दिलाउन चाहन्छु । यस संस्थामा आवद्ध सदस्यहरुले गरेको स-सानो बचत रकम नियमनकारी निकायले तोकेको सीमा भित्रको रकम लगानी गर्दा सो बचत रकम पनि कर्जा लिनेको धितो सरह हुने भएकाले भविष्यको लगानी पनि सुरक्षित हुने देखिएको छ । यस प्रकारको बचतले कर्जा लगानीमा थप टेवा पुऱ्याएको कारण हाल देखिएको आर्थिक मन्दीमा समेत यस संस्थालाई ठूलो असर पर्न गएको छैन । माथि उल्लेखित व्यावसायिक योजनाले यस संस्थाको प्रगतिको दरमा क्रमशः वृद्धि गरिदै लगिने कुरा स्पष्ट पारेको छ ।

२.२. यस वित्तीय संस्थाको कार्य संचालन सम्बन्धी निर्देशिकामा भएको सांगठनिक ढाँचा अनुसार जनशक्ति व्यवस्थापन तथा सामान्य सेवा विभाग, योजना तथा अनुगमन विभाग, वित्त तथा लेखा विभाग, कार्य संचालन विभाग, कर्जा विभाग, सूचना तथा प्रविधी विभाग, जोखिम तथा असुली विभाग र आन्तरिक लेखापरीक्षण विभाग गरी ८ वटा विभागहरुमा नायव प्रमुख कार्यकारी अधिकृत प्रत्यक्ष रुपमा संलग्न हुने गरी प्रवन्धक तथा अधिकृत स्तरका कर्मचारीहरुलाई विभागीय जिम्मेवारी दिईएको छ, योजना तथा अनुगमन विभागको मातहतमा रहने गरी हाल ५ वटा अनुगमन मुकाम/कार्यालय संचालनमा ल्याईएको र उक्त मुकाम/कार्यालयलाई पायक पर्ने गरी २०।२० शाखा कार्यालय अनुगमन तथा निरिक्षण गर्ने गरी व्यवस्था मिलाई क्षेत्रगत कारोवारको आधारमा कनिष्ठ अधिकृत तथा सुपरभाइजर पदका कर्मचारीलाई अनुगमन अधिकारीको रुपमा तोकिएको छ । साथै शाखा कार्यालयहरुमा शाखा प्रवन्धकको जिम्मेवारी शाखा कार्यालयको श्रेणी अनुसार सहायक स्तरवाट सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायक पदका कर्मचारीहरुलाई प्रदान गर्ने गरी शाखा कार्यालयको कारोवारको आधारमा अन्य कर्मचारी व्यवस्थापन गरिएको छ ।

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट भई सम्पादित कार्यलाई मापन गर्न सकिने गरी विभागीय स्तरमा विभागीय कार्य विवरण, विभागीय सहायकलाई सोही अनुसारको कार्यविवरण, अनुगमन अधिकारीलाई अनुगमन कार्यविवरण, शाखा प्रमुखहरुलाई शाखा प्रमुख कार्यविवरण तथा अन्य स्तरका कर्मचारीहरुलाई कर्मचारीगत कार्यविवरण दिई सोही अनुसार कार्य व्यवस्था मिलाईएको छ ।

२.३. कार्यान्वयन तहमा कर्मचारीहरुलाई अस्पष्टता नहोस् भनी ग्रामीण बैंक बंगलादेशको परिमार्जित मोडेलमा आधारित केन्द्र तथा समूह गठन एवम सदस्य परिचालन कार्यविधी र कर्जा लगानी तथा वचत परिचालन नीति तयार गरी कार्यान्वयन गरिएको छ । साथै लेखा नीति, लेखापरीक्षण नीति, ग्राहक पहिचान नीति, सम्पति तथा दायित्व नीति, सूचना तथा प्रविधि नीति, ग्राहक संरक्षण नीति, कार्य सञ्चालन सम्बन्धी निर्देशिका, सम्पत्ती शुद्धिकरण नीति, नगद कारोवार संचालन निर्देशिका लगायत अन्य आवश्यक नीतिहरु समेत बनाई कार्यान्वयनमा ल्याईएको छ ।

२.४. ग्राहकको सन्तुष्टी र कर्मचारीको सन्तुष्टी कुनै पनि संस्थाको उद्देश्य प्राप्तिका लागी आवश्यक तत्व रहेकोले Demand of Customer, Market oriented strategy तथा Grievance handling समयमा नै Tactfully रुपमा हुने गरी व्यवस्था गरिएको छ । वित्तीय संस्था सफल हुनका लागी Supervision, Monitoring / Inspection frequently हुनु अति आवश्यक रहेकाले सो कार्यलाई व्यवस्था मिलाउदै लगिएको छ । साथै शाखामा भएका काम कारवाहीको पूर्ण रुपले लेखापरीक्षण गर्न आवश्यक रहने हुँदा आन्तरिक लेखापरीक्षण विभाग खडा गरिएको र उक्त विभागलाई स्वतन्त्र विभागको रुपमा राखी समयमा नै कार्यसम्पादन गरी सम्बन्धित समितिमा रिपोर्टिङ गर्ने गरी व्यवस्था मिलाईएको छ । लेखापरीक्षणवाट दिएका सल्लाह सुझाव, कैफियत तथा बेरुजुलाई तत्काल व्यवस्थापनले कार्यान्वयन गरी कैफियत गर्ने र गराउनेलाई आवश्यक कारवाही हुनेगरी कामकारवाही अगाडी वढाईएको छ ।

२.५. हाल वित्तीय संस्थामा कार्यरत सबै तह, समूहको सल्लाह, सुझाव र गुनासा सुन्ने तथा कार्यान्वयन गर्ने कामलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा भएका कमी कमजोरी, विभिन्न कैफियत



तथा आर्थिक अपचलन समयमा नै सुल्झाई नियम अनुसार कारवाहीको दायरामा ल्याउने, संस्था जति ठूलो हुदै जान्छ, त्यति नै Controlling गर्न गाह्रो हुने भएकोले Authority and Responsibility समेत decentralization गर्ने तथा कर्मचारीहरूलाई अनुशासन (Discipline), एकता (Unity), र कठिन परिश्रम (Hard work) गर्न सक्ने क्षमतावान बनाउने गरी आवश्यक व्यवस्था मिलाईएको छ ।

घ. कम्पनीको औद्योगिक तथा व्यावसायिक सम्बन्ध :

यस वित्तीय संस्थाले आफ्नो कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने सरकारी तथा गैरसरकारी संस्थाहरूसंग सौहार्दपूर्ण एवं सुमधुर सम्बन्ध कायम गरेको छ । आफ्नो स्तरका वित्तीय संस्थाहरूका अलावा वाणिज्य बैक, विकास बैक तथा वित्त कम्पनी, थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्था लगायत अन्य संस्थाहरूसंग वचत तथा कर्जा कारोवारमा सहभागी भई व्यावसायिक सम्बन्ध राख्नुको साथसाथै कर्जा सूचनाको लागी कर्जा सूचना केन्द्र, शेयर रजिष्टर्ड सम्बन्धी काम गर्न एनएमवि क्यापिटल र वैकडि सफ्टवेयरका लागी सिनर्जी टेक सफ्टवेयर प्रा.लि.संग सहकार्य गर्दै आएको छ ।

ङ. सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण :

यस वित्तीय संस्थाको दशौं तथा एघारौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिले सकृयताका साथ काम गर्दै आइरहनु भएकोमा संस्थाका तत्कालिन अध्यक्ष श्री कृष्ण वहादुर खाँण तथा स्वतन्त्र सञ्चालक श्री अनुराग वाग्लेले आफ्ने घरयासी तथा व्यक्तिगत समस्या दर्साई आफ्नो पदबाट राजीनामा दिनुभएको हुदा यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०७९।०२।१० गते वसेको २१६ औं बैठकको निर्णयबाट सर्वसम्मत रुपमा सञ्चालक श्री चन्द्र वहादुर क्षेत्रीलाई अध्यक्ष पदमा चयन गरिएको साथै यस वित्तीय संस्थामा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (३) अनुसार सञ्चालक समितिले दफा १७ बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा दिनु पर्नेछ भन्ने व्यवस्था अनुसार सञ्चालक समितिको मिति २०७९।०८।११ गते वसेको बैठक नं २२० को निर्णय बमोजिम कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं ८ नयाँ बजार बसोवास गर्ने श्री वसन्त वहादुर थापालाई मिति २०७९।०८।११ गते देखि लागू हुने गरी १ कार्यकाल अर्थात चार वर्षका लागी स्वतन्त्र सञ्चालक पदमा मनोनयन गर्ने निर्णय भएको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउँदछु । हाल रिक्त संस्थापक समूहबाट १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने कार्यसुची आजको यस सम्मानित सभामा रहेकाले आदरणीय संस्थापक शेयरधनीज्यूहरूलाई निर्वाचनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।

हाल वित्तीय संस्थामा देहाय बमोजिम सञ्चालक समिति रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

सञ्चालक समितिको विवरण :

नाम थर	पद	प्रतिनिधित्व
श्री चन्द्र वहादुर क्षेत्री	अध्यक्ष	संस्थापक
श्री विकास गौचन	सञ्चालक	संस्थापक
श्री शान्ता कुमारी उप्रेती पोखरेल	सञ्चालक	संस्थापक
श्री विश्वराज नेपाल	सञ्चालक	सर्वसाधारण
श्री केशवनारायण प्रधान	सञ्चालक	सर्वसाधारण
श्री वसन्त वहादुर थापा	सञ्चालक	स्वतन्त्र सञ्चालक

(च) प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धमा :

यस वित्तीय संस्थामा विगतका प्रमुख कार्यकारी अधिकृतहरूबाट भएका कमी कमजोरीलाई मध्येनजर गरी तत्कालिन सञ्चालक समिति तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैक विच छलफल हुँदा सञ्चालक समितिबाट प्रतिनिधित्व हुने गरी प्रमुख कार्यकारी अधिकृतको समेत काम गर्ने गरी प्रवन्ध सञ्चालकबाट कार्यालय संचालन गर्न सल्लाह सुझाव भए अनुसार मिति २०७८।०५।०४ गतेदेखि सञ्चालक श्री केशवनारायण प्रधानलाई प्रमुख कार्यकारी अधिकृतको कामकाज गर्ने गरी प्रवन्ध सञ्चालक पदमा मासिक तलव स्केल रु.१४००००। र लघुवित्त भत्ता रु.२००००। गरी जम्मा तलव, भत्ता रु.१,६०,०००। तथा अन्य सेवा सुविधा वित्तीय संस्थाको नियम अनुसार लगायत सञ्चालक समिति बैठक तथा दैनिक भ्रमण भत्ता सञ्चालक सरह हुने गरी नियुक्ति गरिएको छ ।



(छ) कारोबारलाई असर पार्ने मुख्य कुराहरु :

- देशमा विद्यमान आर्थिक शिथिलता, राजनैतिक अस्थिरता, खस्कंदो शान्ति सुरक्षा ।
- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (Covid19) का कारण हालसम्म सदस्यहरुको व्यवसायमा परेको असर ।
- लघुवित्त वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिले श्रृजना गरेको अस्वस्थ प्रतिस्पर्धा ।
- दक्ष तथा अनुभवी जनशक्तिको अभाव ।
- भौगोलिक जटिलता ।
- कर्जा लिने सदस्यहरु व्यावसायिक नहुनु ।
- लघुवित्त वित्तीय संस्था प्रति स्थानीय निकाय तथा अन्य सरोकारवालाहरु सकरात्मक हुन नसक्नु ।
- संचालन खर्च नियन्त्रण ।
- लगानी भएका कर्जाको जोखिम न्यूनिकरण ।
- लगानीका अवसर र क्षेत्रहरु विस्तार हुन नसक्नु ।
- दैवि विपत्ति तथा महामारीको असर व्यवस्थापन हुन नसक्नु ।
- नियमनकारी निकायद्वारा ऋणको व्याज तथा सेवा शुल्कमा गरेको व्यवस्था ।
- दुर्गम भेगमा शाखा संचालनको लागी आवश्यक पूर्वाधारको अभाव ।

(ज) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो को उपर सञ्चालक समितिको प्रतिक्रिया :

संस्थाको नियमित कार्यसम्पादनका क्रममा भएका सामान्य कमी कमजोरी बाहेक नेपाल राष्ट्र बैंकको नीति निर्देशन, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपालको प्रचलित कानून विपरितका कार्य गरेको गम्भीर प्रकृतिका टिप्पणीहरु लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको छैन । लेखापरीक्षकले दिएका सुझावहरुको कार्यान्वयन भईसकेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

(झ) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम :

सञ्चालक समितिको मिति २०७९।१०।०६ गते बसेको बैठक नं.२२१ को निर्णय अनुसार यस वित्तीय संस्थाको गत आर्थिक वर्षसम्मको संचित मुनाफा तथा यस आर्थिक वर्ष २०७८।०७९ (२०७८ श्रावण ०१ गते देखि २०७९ असार मसान्त) सम्मको खुद मुनाफावाट यस वित्तीय संस्थाका शेयरधनीहरुलाई चुक्ता पूँजी रु.३१,२८,७५,४११।३५ को १९ प्रतिशतका दरले हुन आउने रकम रु.५,९४,४६,३२८/१६ (अक्षरेपी पाँच करोड चौरानव्वे लाख छयालीस हजार तीन सय अठ्ठाईस रुपैया सोह्र पैसा मात्र) वोनस शेयर तथा उक्त वोनस शेयरको कर प्रयोजनार्थ रु.३१,२८,७५,४११ (अक्षरेपी एकतीस लाख अठ्ठाईस हजार सात सय चवन्न रुपैया एघार पैसा मात्र) अर्थात १ प्रतिशत नगद लाभांस (वोनस शेयरमा लाग्ने कर) बाँडफाँड गर्न सिफारिस गरिएको छ ।

(ञ) कम्पनी ऐन, २०६३ को दफा १०९ को उपदफा ४ सँग सम्बन्धित सञ्चालक समितिको आ.ब. २०७८/०७९ को सक्षिप्त प्रतिवेदन :

कम्पनी ऐन, २०६३ को दफा १०९ को उपदफा ४ सँग सम्बन्धित संचालक समितिको आ.ब. २०७८/०७९ को सक्षिप्त प्रतिवेदन अनुसूची नं. १ मा प्रस्तुत गरिएको छ ।

(ट) अन्य आवश्यक कुराहरु :

१) पूँजीकोषको पर्याप्तता :

ने.रा.बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनको निर्देशन नं १ तथा विभिन्न समयमा जारी परिपत्रको आधारमा “घ” वर्गको वित्तीय संस्थाले प्राथमिक तथा कूल पूँजीकोष जोखिम भारीत सम्पत्तिको आधारमा क्रमशः ४.० प्रतिशत र ८.० प्रतिशत कायम गर्नुपर्नेमा यस संस्थाको २०७९ आषाढ मसान्तको वित्तीय विवरण अनुसार प्राथमिक पूँजीकोषमा ११.१४ प्रतिशत तथा कुल पूँजीकोषमा १२.४३ प्रतिशत रहेको छ ।

२) लेखापरीक्षकको नियुक्ति :

बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा ६०(३) मा “घ” वर्गको इजाजतपत्र प्राप्त संस्थाको हकमा चार्टर्ड एकाउन्टेन्ट वा दर्तावाला लेखापरीक्षकलाई नियुक्त गर्न सकिने व्यवस्था अनुसार यस वित्तीय संस्थाको लेखापरीक्षण समितिको सिफारिस वमोजिम सञ्चालक समितिको मिति २०७९।१२।०५ गते बसेको बैठक नं.२२३ को निर्णय अनुसार आ.ब. २०७९/८० को बाह्य लेखापरीक्षक नियुक्तिका लागि नेपाल राष्ट्र बैंकको सूचीमा समावेश भएका टि.कार्की एण्ड एशोसियेटस् चार्टर्ड



एकाउन्टेन्ट्स सि.ए. टिका राम कार्कीलाई लेखापरीक्षण कार्य सम्पन्न गरी वित्तीय विवरण तयार, कर लेखा परीक्षण र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार NFRS प्रतिवेदन समेत तयार पार्ने गरी लेखापरीक्षण शुल्क तथा अन्य खर्च वापत प्रचलित कर (भ्याट) बाहेक रु.४,००,०००।- (अक्षरूपी चार लाख मात्र) प्रदान गर्ने गरी वाह्य लेखापरीक्षक नियुक्त गर्न यस सम्मानित वार्षिक साधारण सभा समक्ष सिफारिस गरिएको छ ।

यस वित्तीय संस्थाको वाह्य वार्षिक साधारण सभाबाट आ.व.२०७८।०७९ को वाह्य लेखापरीक्षण गर्नका लागि नियुक्त वाई. आर.वि.एण्ड एशोसियेटस् चार्टर्ड एकाउन्टेन्ट्स, सि.ए.युवराज वस्यालबाट यस आ.व.२०७८।०७९को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । सो कार्यका लागि लेखापरीक्षण शुल्क तथा अन्य खर्च वापत प्रचलित कर (भ्याट) बाहेक रु.४,००,०००।- (अक्षरूपी चार लाख मात्र) भुक्तानी गरिएको व्यहोरा यस सभामा जानकारी गराउँदछु ।

३) संस्थागत सुशासन :

संस्थागत सुशासन कायम राख्न सकेमा मात्र संस्थाको दिगो विकास हुन्छ । संस्थागत सुशासनलाई बोलीमा मात्र सिमित नभई व्यवहार र दैनिक क्रियाकलापमा लागु गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं । संस्थाले संचालन गरेका कृयाकलापहरु पारदर्शी एवं नियमसंगत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सम्बन्धित ऐन कानूनहरु तथा सम्बन्धित निकायहरुद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरुको पूर्णरूपमा परिपालना गरिएको छ । वित्तीय संस्थाले संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न लेखापरीक्षण समिति गठन गरिएको छ । आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखापरीक्षणबाट प्राप्त सुझाव तथा निर्देशनलाई पालना गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझाव दिदै आएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न गैर कार्यकारी सञ्चालक श्री शान्ता कुमारी उप्रेती संयोजक रहेको कर्मचारी सेवा सुविधा समिति, सञ्चालक श्री विश्वराज नेपालको संयोजकत्वमा जोखिम व्यवस्थापन समिति र सञ्चालक श्री विकास गौचनको संयोजकत्वमा सम्पति शुद्धिकरण अनुगमन समिति गठन गरिएको छ । साथै सञ्चालक श्री बसन्त वहादुर थापाको संयोजकत्वमा निम्न सदस्यहरु रहेको लेखापरीक्षण समिति रहेको छ ।

सञ्चालक श्री बसन्त वहादुर थापा	संयोजक
ना.प्र.का.अ. श्री फणिन्द्र पाण्डे	सदस्य
व.अधिकृत कृष्ण प्रसाद शर्मा	सदस्य सचिव

लेखापरीक्षण समितिबाट कम्पनी ऐन, २०६३ एवं बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को अधिनमा रही वित्तीय संस्थाको लेखापरीक्षण निर्देशिका अनुरूप आफ्नो काम कार्यवाही सम्पन्न हुने गरेको छ । समितिबाट आन्तरिक लेखापरीक्षकको प्रतिवेदन अध्ययन गरी सो मा औल्याईका विषयवस्तुहरु कार्यान्वयन गर्न वित्तीय संस्थाको व्यवस्थापनलाई निर्देशन दिएको र सो को कार्यान्वयन भईसकेको छ । लेखापरीक्षकबाट लेखापरीक्षणको शिलसिलामा वित्तीय संस्थाका सञ्चालक, कर्मचारीबाट नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेका टिप्पणीहरु उल्लेख भएको पाईदैन ।

४) संस्थागत सामाजिक उत्तरदायित्व :

यस संस्थाले दुर्गम वस्तीहरुका विपन्न परिवारका महिलाहरुलाई समूहमा आबद्ध गराएर सामाजिक, आर्थिक तथा जातीय विभेदले पारेका दूरगामी असरहरु न्यूनीकरण गर्दै गाउँमा महिलाहरुको अवस्था बारेमा स्पष्ट पारी महिला सशक्तिकरणको बारेमा समूहगत तालिमहरुमा छलफलका थप विषय बनाएर सामाजिक एकताको पक्षमा सचेतना बृद्धि गरेको छ । यस आ.व.मा संस्थासंग आबद्ध महिलाहरु सुत्केरी हुँदा दुई पटकसम्म सुविधा दिने व्यवस्था अन्तर्गत ७१० जना सदस्यहरु रु.१५००। का दरले जम्मा रु.१०,६५,०००।००, सदस्यको एकाघर परिवार भित्रका सदस्यको मृत्यु भई २८५ जना सदस्यहरुलाई किरिया खर्च वापत रु.५०००। का दरले रु.१४,२५,०००।००, औषधी उपचार सुविधा अन्तर्गत १२० जना सदस्यलाई रु.४,३८,५००।००, दैवी प्रकोप सुविधा अन्तर्गत १८ जना सदस्यलाई रु.८७,५००।००, जन्मोत्सव सुविधा अन्तर्गत ५ जना सदस्यलाई रु.५०००।, विवाह महोत्सव सुविधा अन्तर्गत ५६ जनालाई रु.५६,०००।००, केन्द्रमा मसलन्द सुविधा अन्तर्गत १७७ केन्द्रमा रु.५३,०४५।००, केन्द्र प्रमुख तथा उप प्रमुखलाई यातायत खर्च सुविधा अन्तर्गत रु.१,६२,५६०।०० र विमामा आबद्ध नभएका सदस्य स्वयम्को मृत्यु भई ७ जनाको रु.५,९६,०१०।०० बराबरको कर्जा मिनाहा गरिएको छ । भने यस वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट शाखा कार्यालय हातेमालोचोक पर्वतबाट ट्राफिक संकेत चिन्ह जनिने बोर्ड राख्दा रु.६७००।०० नगद सहयोग गरिएको साथै संस्थाबाट कर्जा उपभोग गरेका सदस्यहरुलाई अनिवार्य म्यादी जिवन विमामा आबद्ध गराईएको छ । संस्थाको आम्दानीको बृद्धिसगै सामाजिक कार्यहरुमा समेत यस वित्तीय संस्थाले आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आइरहेको छ । हाल वित्तीय संस्थामा आबद्ध सदस्यहरुको भलाई



तथा दक्षता अभिवृद्धिका लागि संस्थागत योगदानवाट ग्राहक संरक्षण कोषमा रु.५,५४,५४,२३५।०० तथा सामाजिक कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रु.१४,१९,१९९।०० बराबरको रकम मौज्जातको रूपमा रहेको छ ।

५) संस्थागत विकास :

यस संस्थाले आफ्नो सेवामा स्तरीय, गुणात्मक र प्रतिस्पर्धी क्षमताको विकासको लागि सचेत भएर कार्यसम्पादन गर्न आवश्यक विनियम तथा नीतिहरू तयार गरी लागू गरेको छ । संस्थाले कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, वचत तथा कर्जा परिचालन नीति, कार्य संचालन सम्बन्धी नीति लगायत अन्य आवश्यक नीति तथा कार्यविधि तयार गरी कार्यान्वयन गरिएको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कम्पनी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू र अन्य प्रचलित कानूनको आधारमा संस्थागत विकास क्रमशः सुदृढ गर्दै लगेका छौं । यस संस्थाको संस्थागत सम्बन्ध सबै सरोकारवालाहरूसँग सन्तुलनमा रहेको छ । साथै सबै सरोकारवालासँग सहकार्य गरी व्यवसाय अभिवृद्धि गर्दै लगेका छौं ।

६) मानव संसाधन :

उत्पादनका साधनमा मानव संसाधन सबैभन्दा महत्वपूर्ण साधन भएकोले कर्मचारीहरूलाई थप सशक्त, संस्थागत, गुणस्तर सहितको नतिजामुखी बनाउन, वर्तमानमा सुरक्षा र भविष्यको सुनिश्चितता प्रदान गर्दै लगिने छ । यसका लागि आन्तरिक र बाह्य स्रोतवाट कर्मचारीहरूलाई कर्मचारी सेवा विनियमावलीको सांगठनिक ढाँचा अनुसार व्यवस्था गरिएको छ । कर्मचारीहरू दक्ष, अनुशासन, प्रेरित तथा संस्थागत हुन सकेमा मात्र संस्थाले लक्ष्य प्राप्त गर्न सक्छ भन्ने विषयमा हामी सचेत भई कर्मचारीहरूलाई समय समयमा आन्तरिक तथा बाह्य स्रोतवाट तालिम तथा गोष्ठीको आयोजना गर्ने गरिएको छ । साथै समय समयमा कर्मचारीको भावना तथा समस्या अध्ययन गरी संभव भएसम्म तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाईएको छ । संस्थामा कार्यरत कर्मचारीहरूलाई दक्षताको आधारमा *The right man, in the right Place, at the right time* को अवधारणा अनुसार कामको जिम्मा लगाउने व्यवस्था मिलाईएको छ । साथै वित्तीय संस्थामा कार्यरत प्रत्येक कर्मचारीलाई आफूले के गर्ने भन्ने विषयमा अन्यौल नहोस भनी व्यक्तिगत रूपमा कार्य विवरण उपलब्ध गराई कुन कर्मचारीले के कति कार्य सम्पादन गर्नु भन्ने स्पष्ट रूपमा मूल्याङ्कन गर्न सकिने गरी व्यवस्था भएको छ ।

७) सम्बन्धित पक्ष विवरण :

संस्थाले आफ्नो सञ्चालक समितिको वित्तीय स्वार्थ भएको कुनै पनि पक्षसँग वित्तीय कारोवार गरेको छैन । सञ्चालक तथा कार्यकारी प्रमुखको विवरण र निजहरूलाई उपलब्ध गराईएको सुविधा यसै प्रतिवेदनको अनुसूची १ मा उल्लेख गरिएको छ ।

८) प्रस्ताव

क) यहाँहरू समक्ष प्रस्तुत प्रतिवेदन तथा आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन पारित गरिदिन प्रस्ताव गरेको छु । साथै यस वित्तीय संस्थाको गत आर्थिक वर्षसम्मको संचित मुनाफा तथा यस आर्थिक वर्ष २०७८।०७९ (२०७८।०४।०१ गते देखि २०७९ असार मसान्त) सम्मको खुद मुनाफावाट यस वित्तीय संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजी रु ३१,२८,७५,४११।३५ को १९ प्रतिशतका दरले हुन आउने रकम रु.५,९४,४६,३२८/१६ (अक्षरेपी पाँच करोड चौरानव्वे लाख छयालीस हजार तीन सय अठ्ठाईस रुपैया सोह्र पैसा मात्र) वोनस शेयर तथा उक्त वोनस शेयरको कर प्रयोजनार्थ रु.३१,२८,७५,४११/११ (अक्षरेपी एकतीस लाख अठ्ठाईस हजार सात सय चवन्न रुपैया एघार पैसा) अर्थात १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छु ।

ख) लेखापरीक्षण समितिको सिफारिस वमोजिम यस वित्तीय संस्थाको आ.व.२०७९।०८० को बाह्य लेखापरीक्षण कार्य गर्न श्री टि.कार्की एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षण कार्य सम्पन्न गरी वित्तीय विवरण तयार, कर लेखापरीक्षण र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार NFRS प्रतिवेदन समेत तयार पार्ने गरी लेखा परीक्षण शुल्क तथा अन्य खर्च वापत प्रचलित कर (भ्याट) वाहेक रु.४,००,०००।- (अक्षरेपी चार लाख मात्र) प्रदान गर्ने गरी बाह्य लेखापरीक्षक नियुक्त गर्न सिफारिस सहित प्रस्ताव गरेको छु ।

ग) वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायवाट स्वीकृति प्राप्त भए पश्चात् कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छु ।



९) कृतज्ञता ज्ञापन

अन्तमा,

संस्थाको सुदृढीकरण एवं कारोबार विस्तारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने ग्राहक तथा शेयरधनी महानुभावहरु, नेपाल राष्ट्र बैंक कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, शेयर रजिष्ट्रार श्री एन.एम.वि.क्यापिटल लिमिटेड तथा अन्य सहयोगी संघ, संस्थाबाट प्राप्त सहयोग प्रति सञ्चालक समितिको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। सेवाग्राही, शुभेच्छुक, पत्रकार मित्रहरु र अन्य प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्ने सहयोगीहरुमा हार्दिक धन्यवाद टक्रयाउँदछु। वित्तीय संस्थाको संचालनमा लगनशील भई योगदान पुर्याउनु हुने सम्पूर्ण कर्मचारीहरु प्रति समेत हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आजको प्रतिस्पर्धी युगमा संस्थाको कारोबार बृद्धि गर्नको लागि सम्पूर्ण कर्मचारीहरु उच्च मनोबलका साथ आफ्नो कर्तव्यमा अडिग रहेर जिम्मेवारी कुशलताका साथ पूरा गर्नुहुने छ भन्ने पूर्ण विश्वास लिएको छु। अन्त्यमा हाम्रा ग्राहक महानुभावहरु तथा शेयरधनीहरुले निरन्तररूपमा हामी प्रति देखाउँदै आउनु भएको आत्मीयता, न्यानो माया र विश्वासप्रति आभार प्रकट गर्दछौं।

धन्यवाद।

चन्द्र वहादुर क्षेत्री
अध्यक्ष



अनुसूची : १

कम्पनी ऐन, २०६३ को दफा १०९ को उपदफा ४ संग सम्बन्धित थप विवरण

- (१) शेयर जफत भएको भए सो को विवरण : प्रतिवेदनको अवधीसम्म कुनै प्रकारको शेयर जफत गरिएको छैन ।
- (२) विगत आ.ब.मा कम्पनी र यसको सहायक कम्पनीले गरेको प्रगति : यस वित्तीय संस्थाले गरेको प्रगतिका बारेमा यसै प्रतिवेदनको विभिन्न बुँदाहरुमा प्रस्तुत गरिएको छ । यस वित्तीय संस्थाको सहायक कम्पनी नभएको ।
- (३) कम्पनी र यसको सहायक कम्पनीले गरेको प्रमुख कारोवार र महत्वपूर्ण परिवर्तन : यस वित्तीय संस्थाले गरेको कारोवार प्रस्तुत प्रतिवेदनमा उल्लेख भए बमोजिम र सहायक कम्पनी नभएको ।
- (४) कम्पनीको आधारभूत शेयरधनीले उपलब्ध गराएको जानकारी : यस बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
- (५) विगत आर्थिक वर्षमा यस कम्पनीका सञ्चालक तथा पदाधिकारीहरुले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोवारमा निजहरु संलग्न रहेको भए सो सम्बन्धमा निजहरुबाट प्राप्त जानकारी : कम्पनीको शेयर कारोवारमा सञ्चालक तथा पदाधिकारीहरु संलग्न नभएको ।

सञ्चालक तथा पदाधिकारीहरुको शेयर स्वामित्व विवरण :

क्र.सं	नामथर	पद	शेयर स्वामित्व
१	श्री चन्द्र वहादुर क्षेत्री	अध्यक्ष	१२३९९
२	श्री विकास गौचन	सञ्चालक	२२३१९
३	श्री शान्ता कुमारी पोखरेल उप्रेती	सञ्चालक	१९३४४
४	श्री विश्वराज नेपाल	सञ्चालक	७३४१५
५	श्री केशवनारायण प्रधान	सञ्चालक । प्रबन्ध सञ्चालक	४३३
६	श्री वसन्त वहादुर थापा	सञ्चालक	नभएको
७	श्री फणिन्द्र पाण्डे	नायव प्रमुख कार्यकारी अधिकृत	८५०८
८	श्री हर्ष वहादुर स्याङ्तान	का.मु प्रबन्धक	४३३
९	श्री खेम नारायण रेग्मी	सहायक प्रबन्धक	नभएको

- (६) कम्पनीसंग सम्बन्धित सम्झौताहरुमा कुनै सञ्चालक तथा निजका आफन्तको व्यक्तिगत स्वार्थ सम्बन्धी जानकारी : यस बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
- (७) आफ्नो शेयर आफैले खरिद गरेको भए सोको विवरण : कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।
- (८) आन्तरिक नियन्त्रण प्रणाली :
 - क) नीति तथा विनियमावली : संस्थाले व्यवसायमा निहित जोखिमलाई न्यून गर्ने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउन नेपाल राष्ट्र बैंकको अधिनमा रहेर आवश्यक नीति नियम र विनियमावली बनाई लागू गर्दै आएको छ ।
 - ख) लेखापरीक्षण समिति : यसको मातहतमा आन्तरिक लेखापरीक्षण विभाग रहेको छ । आन्तरिक लेखापरीक्षणको कार्य आन्तरिक लेखापरीक्षण विभागबाट र लेखापरीक्षण समितिले निर्णय गरेको आन्तरिक लेखापरीक्षणबाट यस वर्ष सबै शाखाहरु तथा केन्द्रीय कार्यालयको अर्धवार्षिक रुपमा आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन लेखापरीक्षण समितिलाई पेश गरेको छ । आगामी वर्ष त्रैमासिक रुपमा आन्तरिक लेखापरीक्षण गर्दै लगिने व्यवस्था मिलाईएको छ ।
 - ग) निरीक्षण तथा अनुगमन : संस्थाका सबै कार्यालयहरुमा योजना तथा अनुगमन विभागबाट थाहा दिई वा नदिई जुनसुकै समयमा अनुगमन गर्ने र अनुगमन गर्दा देखिएका पक्षहरुलाई रजिष्टरमा अभिलेख गरी वा पछि पत्राचार गरी निर्देशन गरिएको छ । अनुगमन गर्ने क्रममा देखिएका राम्रा वा नराम्रा पक्षहरुको आधारमा र दिईएका निर्देशनको पालना भए नभएको आधारमा सम्बन्धित शाखा प्रबन्धकको मूल्यांकन समेत गर्ने गरिएको छ ।
 - घ) मासिक प्रगति प्रतिवेदन : सबै शाखाहरुले तोकिए बमोजिमका मासिक आय/व्यय हिसाव, सन्तुलन परीक्षण, नाफा/नोक्सान हिसाव, वासलात, मासिक तथ्यांक सम्बन्धी विवरण, केन्द्रगत विवरण, तरलता सम्बन्धी विवरण, क्षेत्रगत कर्जा विवरण, आगामी महिनाको नगद प्रवाह योजना, यस महिनाको प्रगति समीक्षा र आगामी महिनाको लक्ष सहित कर्मचारी बैठकको माइन्टको प्रतिलिपी, बैंक स्टेटमेन्ट र अन्य विवरण प्रत्येक महिना मासिक प्रतिवेदनमा संलग्न गरी कार्यकारी प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्थाको क्रमशः कार्यान्वयन गरिएको छ ।
 - ङ) समीक्षा बैठक : शाखा कार्यालय भित्रका नयाँ सम्भावना खोजी गर्ने र आईपरेका चुनौतिहरुको सामना गर्ने बारेमा शाखा कार्यालयमा शाखा स्तरीय बैठक, साप्ताहिक रुपमा शाखा प्रमुख तथा सम्बन्धित अनुगमन अधिकारी विच बैठक, केन्द्रीय कार्यालयमा मासिक रुपमा विभागीय बैठक, शाखा प्रबन्धकहरु, अनुगमन अधिकारीहरु र व्यवस्थापन समिति विच संयुक्त



रुपमा जुम भर्चुअल बैठक तथा शाखा प्रमुख स्तरीय गोष्ठी समेत गरी तोकिए बमोजिमको अवधिमा प्रगति समिक्षा गरिएको छ ।

(९) आर्थिक वर्ष २०७८/२०७९ को कुल व्यवस्थापन खर्च सम्बन्धी विवरण :

कर्मचारी खर्च	: रु.१४९१०९११६।००
कार्यालय संचालन खर्च	: रु.५८५३२९.०५।००
वित्तीय खर्च	: रु.२३३५९६५११।००
संभावित नोक्सानी व्यवस्था खर्च	: रु.१००९१८०४४।००
गैर संचालन खर्च	: रु.१३४५१३।००
कूल व्यवस्थापन खर्च	: रु.५४२२९१०८९।००

(१०) लेखापरीक्षण समितिका सदस्यहरुको नाम, उनीहरुको काम कर्तव्य र सुविधा :

संस्थाको आर्थिक प्रशासन विनियमावलीको विनियम ५६ (१) अनुसार गठित लेखापरीक्षण समिति गैर कार्यकारी सञ्चालक श्री वसन्त बहादुर थापाको संयोजकत्वमा नायव प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डे सदस्य र आन्तरिक लेखापरीक्षण विभागका विभागीय प्रमुख वरिष्ठ अधिकृत श्री कृष्ण प्रसाद शर्मा सदस्य सचिव रहने गरी गठन गरिएको छ । निजहरुको काम कर्तव्य नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन-२०७६ को निर्देशन नं.६.५ मा उल्लेख भए अनुसार गरिएको छ । साथै समितिको बैठक नियमित रुपमा वसी आवश्यकता अनुसार व्यवस्थापनलाई निर्देशन गर्ने तथा सञ्चालक समितिलाई राय सुभाष दिने गरिएको छ । समितिको बैठक वसे वापत संयोजकलाई सञ्चालक बैठक सरह प्रति बैठक रु.४५००। भत्ता तथा यातायात खर्च वास्तविक खर्च अनुसार उपलब्ध गराउने गरिएको छ ।

(११) सञ्चालक, प्रबन्ध सञ्चालक, कम्पनीका आधारभूत शेरधनी वा निजका आफन्तले कम्पनीलाई बुझाउन बाँकी भएको रकम : सो नभएको ।

(१२) सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक तथा पदाधिकारीहरुलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण :

क) सञ्चालक समितिको भत्ता तथा सुविधा : ७,०५,१५२।००

सञ्चालक समितिले बैठक बसे वापत बैठक भत्ता	: रु.३,४३,५००।००
भ्रमण भत्ता तथा यातायात खर्च वापत भुक्तानी भएको रकम	: रु.१,५४,५८५।००
सञ्चालक समितिको अन्य खर्च	: रु.२,०७,०६७।००

ख) प्रमुख कार्यकारीलाई भुक्तानी गरिएको तलव । भत्ता तथा सुविधा

केशवनारायण प्रधान (प्रबन्ध सञ्चालक)

तलव । भत्ता : रु.१९,३४,३१५।६२

अन्य सुविधा : संस्थाको कामको सिलशिलामा भ्रमण गर्दा नियमानुसारको दैनिक भत्ता प्रदान गरिएको ।

ग) नायव प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको तलव । भत्ता तथा सुविधा

फणिन्द्र पाण्डे (नायव प्रमुख कार्यकारी अधिकृत)

तलव । भत्ता : रु.१७,३९,६४४।८९

अन्य सुविधा : संस्थाको कामको सिलशिलामा भ्रमण गर्दा नियमानुसारको दैनिक भत्ता प्रदान गरिएको ।

घ) अन्य पदाधिकारीहरुलाई भुक्तानी गरिएको तलव भत्ता तथा सुविधा

१. हर्ष बहादुर स्याङ्तान (का.मु. प्रबन्धक) :

तलव । भत्ता : रु.१०,६२,३६०।४९

अन्य सुविधा : संस्थाको कामको सिलशिलामा भ्रमण गर्दा नियमानुसारको दैनिक भत्ता प्रदान गरिएको ।

१३) शेरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांश रकम : सो नभएको ।

१४) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण : सो नभएको ।

१५) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बिच भएको कारोवारको विवरण : सो नभएको ।

१६) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुराको विवरण : थप केही नभएको ।

१७) अन्य आवश्यक कुराहरु : केही नभएको ।



धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धित अनुसूची-१५ बमोजिमको वार्षिक प्रतिवेदन

(१) सञ्चालक समितिको प्रतिवेदन :

– यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ ।

(२) लेखापरीक्षकको प्रतिवेदन :

– यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ ।

(३) लेखापरीक्षण भएको वित्तीय विवरण :

– यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ ।

(४) कानूनी कारवाही सम्बन्धी विवरण :

(क) समिक्षा अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर गरेको भए :

– यस अवधिमा वित्तीय संस्थाले कसैका उपर मुद्दा दायर गरेको छैन र संस्थाको विरुद्धमा कसैबाट मुद्दा दायर भएको सूचना प्राप्त भएको छैन ।

(ख) संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा संस्थाले मुद्दा दायर गरेको वा भएको भए:

– नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको भए :

– उल्लेखित प्रकृतिको कुनै मुद्दा दायर भएको बारे वित्तीय संस्थालाई जानकारी प्राप्त नभएको ।

(५) संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण :

(क) धितोपत्र बजारमा भएको संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा :

– संस्थाको शेयरको बजार मूल्य र कारोवारको निर्धारण खुल्ला बजार प्रकृत्यामा निर्भर हुने भएकोले यस सम्बन्धमा व्यवस्थापनको छुट्टै धारणा नरहेको ।

(ख) आ.व.२०७८/७९ को प्रत्येक त्रैमास अवधिमा संस्थाको शेयरको अधिकतम र न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण :

विवरण	प्रथम त्रैमास	दोश्रो त्रैमास	तेश्रो त्रैमास	चौथो त्रैमास
अधिकतम मूल्य	१७१५	१५३६	१३९३	१३१८
न्यूनतम मूल्य	१०९०।२०	१०१५	११८४	९५०
अन्तिम मूल्य	१२१०।७०	१३१३	१३१०	११९८।५०
शेयर कारोवार संख्या	७५५६	५१४९	४५४७	२७२०
कारोवार दिन	५७	५९	५८	६४



(६) समस्या र चुनौती:

(क) आन्तरिक:

- कार्यक्रमको वृद्धिसंगै सञ्चालन खर्चमा समेत वृद्धि हुँदै जानु ।
- फिल्डमा काम गर्ने दक्ष कर्मचारीको अभाव ।
- लगानी भएका कर्जाको जोखिम न्युनिकरण ।
- सदस्यहरूमा वित्तीय साक्षरताको कमी ।

(ख) बाह्य:

- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (covid19) का कारण हालसम्म सदस्यहरूको व्यवसायमा परेको असर ।
- लघुवित्त वित्तीय संस्थाहरू बीच अस्वस्थ प्रतिस्पर्धा ।
- एउटै सदस्यले विभिन्न संस्थाहरूबाट कर्जा लिने प्रवृत्ति बढेको ।
- बैंकहरूले कर्जामा लिने ब्याजदर अति उच्च भएको ।
- लघुवित्त संस्थाहरू विरुद्ध गरिएका अराजक गतिविधिहरू ।
- लगानीका अवसर र क्षेत्रहरू विस्तार हुन नसक्नु ।
- दैवि विपत्ति तथा महामारीको असर व्यवस्थापन ।
- नियमनकारी निकायद्वारा ऋणको व्याज तथा सेवा शुल्कमा गरेको व्यवस्था ।

(ग) रणनीति:

- व्यवसाय विस्तारका लागी नयाँ लगानीका क्षेत्रहरू पहिचान गर्ने ।
- जनशक्ति व्यवस्थापन तर्फ ध्यान दिई दक्ष जनशक्ति पलायन रोक्ने ।
- कर्मचारी कार्य कुशलतामा वृद्धि गर्ने ।
- कर्जा लगानी गर्दा गुणस्तर कायम गर्ने ।
- संचालन खर्चलाई व्यवस्थापन गरी अनावश्यक खर्च कटौती गर्ने ।
- प्रविधीको अधिकतम उपयोग गरी सेवाको गुणस्तर वृद्धि गर्ने ।
- जोखिम व्यवस्थापनको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउने ।
- ग्राहकको माग, चाहना अनुरूप ग्राहकमुखी सेवा सुविधाको विकास तथा विस्तार गर्ने ।
- कर्जा जोखिम व्यवस्थापन गरी खराब कर्जालाई सक्रीय कर्जामा परिणत गर्ने ।
- संस्थागत सुशासनको सुदृढीकरण ।
- प्रविधियुक्त सेवा विस्तार गर्ने ।



(७) संस्थागत सुशासन:

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सम्बन्धित ऐन कानूनहरु तथा सम्बन्धित निकायहरुद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरुको पूर्णरूपमा परिपालना गरिएको छ। वित्तीय संस्थाले संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ। आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न लेखापरीक्षण समिति गठन गरिएको छ। आन्तरिक लेखापरीक्षण तथा वाट्य लेखापरीक्षणबाट प्राप्त सुझाव तथा निर्देशनलाई पालना गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझाव दिदै आएको छ। संस्थाले आफ्नो काम कारोवार चुस्त दुरुस्त छिटो छरितो एवम् संस्थागत सुशासनलाई उच्च महत्व दिई सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति गठन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ।



सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा (५) को उपदफा (३) बमोजिमको आ.व.२०७९/०८० मा सार्वजनिक गरेको विवरण

- (क) **निकायको स्वरूप र प्रकृति** : कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सञ्चालित नेपाल राष्ट्र बैकबाट स्विकृत प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
- (ख) **निकायको काम, कर्तव्य र अधिकार** : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम “घ” वर्गको वित्तीय संस्थाले गर्नुपर्ने काम, कर्तव्य र अधिकार रहेको छ ।
- (ग) **निकायमा रहने कर्मचारी संख्या र विवरण** : यस वित्तीय संस्थामा २०७९ आषाढ मसान्त सम्ममा कार्यरत कर्मचारी संख्या ४११ रहेका छन् । वित्तीय संस्थाले तोकेको कार्य विवरण अनुसार विभिन्न पदमा कार्यरत कर्मचारीहरू मार्फत वित्तीय कारोवार भइरहेको छ । व्यवस्थापन समूह (Management Team) का सदस्यहरूको नाम वित्तीय संस्थाको वेबसाईड www.kalikabank.com.np मा राखिएको छ ।
- (घ) **निकायबाट प्रदान गरिने सेवा** : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम “घ” वर्गको ईजाजतप्राप्त संस्थाले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवाहरू ।
- (ङ) **सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी** : सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीको विवरण यस वित्तीय संस्थाको वेबसाईट www.kalikabank.com.np अन्तर्गत Branch Network खण्डमा राखिएको छ ।
- (च) **सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि** : यस वित्तीय संस्थाले प्रदान गर्ने विभिन्न सेवाको शुल्क तथा अवधि यस वित्तीय संस्थाको वेबसाईटमा www.kalikabank.com.np अन्तर्गत Notice मा प्रकाशित गरिएको छ ।
- (छ) **निर्णय गर्ने प्रकृया र अधिकारी** : वित्तीय कारोवारका सम्बन्धमा विभिन्न तहका अधिकारीहरूले विभिन्न प्रकारका निर्णय गर्न सक्ने प्रकृया मिलाइएको छ । प्रमुख कार्यकारी अधिकृत तथा यस वित्तीय संस्थाको सञ्चालक समिति अन्तिम निर्णयकर्ताको रूपमा रहेका छन् ।
- (ज) **निर्णय उपर उजुरी सुन्ने अधिकारी** : वित्तीय संस्थाका सेवाग्राहीहरू तथा अन्य व्यक्ति/संस्थाको गुनासो तथा उजुरी व्यवस्थापन गर्नका लागि नायब प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेलाई गुनासो सुन्ने अधिकारीको रूपमा रहने व्यवस्था गरिएको छ । निजको सम्पर्क विवरण देहाय बमोजिम रहेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड,
केन्द्रीय कार्यालय पोखरा-१०, वुद्धचोक कास्की
फोन : ०६१-४३४४१२
मोवाइल: ९८०२८८७००१

- (झ) **सम्पादन गरेको कामको विवरण** : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम ‘घ’ वर्गको संस्थाले गर्न सक्ने सम्पूर्ण कारोवारहरू सम्पादन भइरहेका छन् ।

- (ञ) **सूचना अधिकारीको नाम र पद** : वित्तीय संस्थाका सेवाग्राहीहरू तथा अन्य सम्बन्धित व्यक्ति/संस्थालाई आवश्यक सूचना प्रदान गर्न नायब प्रमुख कार्यकारी अधिकृत श्री फणिन्द्र पाण्डेलाई सूचना अधिकारी तोकिएको छ । निजको सम्पर्क विवरण देहाय बमोजिम रहेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड,
केन्द्रीय कार्यालय पोखरा-१०, वुद्धचोक कास्की
फोन : ०६१-४३४४१२
मोवाइल: ९८०२८८७००१



(ट) अनुपालना अधिकृतको नाम र पद: संस्थाको काम कारवाहीहरूको सुक्ष्म अवलोकन र सुपरीवेक्षण गर्न अनुपालना अधिकृतमा का.मु प्रवन्धक हर्ष बहादुर स्याङ्तानलाई तोकिएको छ। निजको सम्पर्क विवरण देहाय बमोजिम रहेको छ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड,
केन्द्रीय कार्यालय पोखरा-१०, बुद्धचोक कास्की
फोन : ०६१-४३४४१५
मोवाइल: ९८०२८८७००२

(ठ) ऐन, नियम तथा विनियमको सूची : प्रचलित सम्पूर्ण ऐन, नियम, विनियम र निर्देशिकाहरू वित्तीय संस्थाले पालना गर्नुपर्ने हुन्छ भने देहाय बमोजिमका ऐन, नियम, विनियम र निर्देशिकाहरू बैकिङ कार्यका लागि प्रमुख रूपमा रहेका छन्।

क. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३,

ख. नेपाल राष्ट्र बैंक ऐन, २०५८,

ग. कम्पनी ऐन, २०६३,

घ. बैकिङ कसुर तथा सजाय ऐन, २०६४,

ङ. सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४,

च. धितोपत्र सम्बन्धी ऐन, २०६३,

छ. सुरक्षित कारोवार ऐन, २०६३,

ज. करार ऐन, २०५६,

झ. धितोपत्र नियमावली, २०७३

ञ. श्रम ऐन, २०७४,

ट. उपरोक्त ऐनहरू बमोजिमका सम्पूर्ण नियम तथा विनियमहरू,

ठ. नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशन तथा निर्देशिकाहरू,

ड. वित्तीय संस्थाले कारोवार सञ्चालनका लागि बनाएको सम्पूर्ण नियम, विनियम, कार्यविधि तथा निर्देशिकाहरू।

(ड) आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण : यस वित्तीय संस्थाको आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी त्रैमासिक अद्यावधिक विवरणहरू राष्ट्रिय स्तरको पत्र-पत्रिकामा प्रकाशित गरिएको छ। साथै वित्तीय संस्थाको वेबसाइट www.kalikabank.com.np मा समेत राखिएको छ।



Y.R.B. & ASSOCIATES

CHARTERED ACCOUNTANTS

ICAN Membership No: 1447

ICAN COP No: 991



PAN: 109256678

Kritipur, Kathmandu

Mobile: +977-9849700850

Email: ca.yubraj@gmail.com

INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF KALIKA LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Opinion on the Financial Statements

We have audited the accompanying financial statements of KALIKA LAGHUBITTA BITTIYA SANSTHA LIMITED ("the Laghubitta") which comprise the Statement of Financial Position as at 32 Ashadh 2079 corresponding to 16 July 2022, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity, Statement of Cash Flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information.

In our opinion and to the best of our knowledge and according to the explanations given to us, the aforesaid financial statements present fairly in all material respects, the financial position of the Laghubitta as at 32 Ashadh 2079 (16 July 2022), and its financial performances, changes in equity, cash flows for the year ended and a summary of significant accounting policies and explanatory notes in accordance with Nepal Financial Reporting Standards (NFRS) with allowed carve-outs and comply with Companies Act, 2063 and Bank and Financial institution Act, 2073.

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Laghubitta in accordance with the Code of ethical issued by the Institute of Chartered Accountants of Nepal together with ethical requirements that are relevant to our audit of the company under the provisions of the Companies Act 2063 and rules thereunder, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and the Code of ethics for professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Other Information

Laghubitta's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors, and Chairman's statement but does not include the financial statement and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.



In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated. If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

Responsibility of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with the NFRSs, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statement, the management is responsible for assessing Laghubitta's ability to continue as a going concern, disclosing as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Laghubitta or to cease operations or has no realistic alternative but to do so. Those charged with governance are responsible for overseeing Laghubitta's financial reporting process.

Auditor's Responsibilities for the Audit of Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance but is not guaranteed that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide the basis for our opinion.
- The risk of not detecting a material misstatement resulting from fraud is higher than the one resulting from error, as fraud may involve collusion, forgery, intentional omission, misrepresentations, or the override of internal controls.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the organization's internal controls.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Laghubitta's ability to continue as a going concern. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Laghubitta to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.





We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit,

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

Report on Other Legal and Regulatory Requirements (Bank & Financial Institution Act and Company Act)

We have obtained to communicate the following matters in accordance with the requirements of NRB Directives, Companies Act 2063, BAFIA 2073, and other regulatory requirements.

- a) We have obtained all information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit.
- b) Based on our audit, proper books of account as required by law have been kept by the Laghubitta in so far as appears from our examination of those books of account.
- c) In our opinion, the returns received from the respective Laghubitta branches are adequate for audit purposes, though the statements are independently not audited.
- d) In our opinion and to the best of our information and according to the explanations given to us and from our examination of the books of account of the Laghubitta, we have not come across the cases where the Board of Directors or any office bearer of the Laghubitta has acted contrary to the provisions of the law, or committed misappropriation or caused loss or damage to the Laghubitta and violated Directives issued by Nepal Rastra Bank or acted in a manner, as would jeopardize the interest and security of the company, its shareholders and its depositors.
- e) The Capital fund, risk-bearing fund, and the provisions for possible impairments of assets of the company are adequate considering the directive issued by Nepal Rastra Bank.
- f) The business of the company has been conducted satisfactorily and operated within its jurisdiction and has been functioning as per NRB Directives.



Proprietor

For Y.R.B. & Associates

Chartered Accountants

UDIN: 230310CA01447VlrJL

Date: 25.11.2079

Place: Kathmandu



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Financial Position
As on 32nd Ashadh 2079 (16 July 2022)

Particulars	Note	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Assets				
Cash and cash equivalents	4.1	117,936,058	126,539,164	265,272,788
Statutory Balances & Due from Nepal Rastra Bank	4.2	16,372,750	13,372,750	3,372,750
Placement with Bank & Financial Institutions	4.3	-	-	-
Derivative Financial Instruments	4.4	-	-	-
Other Trading Assets	4.5	-	-	-
Loans and advances to MFIs & Cooperatives	4.6	-	-	-
Loans and advances to customers	4.7	3,804,102,915	2,870,810,040	2,377,807,492
Investment securities	4.8	2,000,000	2,000,000	2,000,000
Current tax assets	4.9	18,550,963	-	3,714,058
Investment property	4.10	-	-	-
Property and Equipment	4.11	17,003,470	18,761,237	17,378,571
Goodwill and Intangible assets	4.12	-	-	-
Deferred Tax Assets	4.13	7,542,957	10,452,701	6,548,906
Other assets	4.14	26,625,442	21,109,372	22,536,667
Total Assets		4,010,134,555	3,063,045,264	2,698,631,232
Particulars	Note	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Liabilities				
Due to Bank and Financial Institutions	4.15	-	-	-
Due to Nepal Ratsra Bank	4.16	-	-	-
Derivative Financial Instrument	4.17	-	-	-
Deposits from customers	4.18	1,468,719,969	1,158,314,190	1,067,907,261
Borrowings	4.19	1,869,322,740	1,361,029,298	1,143,215,052
Current Tax Liabilities	4.9	-	5,495,594	-
Provisions	4.20	-	-	-
Deferred Tax Liabilities	4.13	-	-	-
Other liabilities	4.21	99,451,380	70,241,988	51,840,893
Debt securities issued	4.22	-	-	-
Subordinated Liabilities	4.23	-	-	-
Total liabilities		3,437,494,089	2,595,081,071	2,262,963,206
Equity				
Share Capital	4.24	312,875,411	312,875,411	277,563,000
Share Premium		-	-	-
Retained Earnings		86,053,022	47,887,767	63,430,119
Reserves	4.25	173,712,033	107,201,014	94,674,906
Total Equity		572,640,466	467,964,193	435,668,025
Total Liabilities and Equity		4,010,134,555	3,063,045,264	2,698,631,232
Contingent Liabilities and commitment	4.26			
Net Assets Value Per share		183.03	149.57	156.96

The accompanying notes are integral part of these financial statements.

As per our report of even date

Keshavnarayan Pradhan
MD

Chandra Bahadur Chhetri
Chairman

Bikash Gauchan
Director

Shanta Kumari Upreti
Director

CA. Yubraj Basyal
Y.R.B. & Associates
Chartered Accountants

Bishwa Raj Nepal
Director

Basanta Bahadur Thapa
Director

Phanindra Pandey
Dep. CEO

Yam Prasad Aryal
Chief Account Head

Date: 2079/10/06
Place : Pokhara, Kaski



Kalika Laghubitta Bittiya Sanstha Ltd.

Statement of Profit or Loss

For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Particulars	Note	Restated Year ended 32nd Ashadh 2079	Restated Year ended 31st Ashadh 2078
Interest income	4.27	532,599,363	406,857,846
Interest expense	4.28	233,516,511	137,113,000
Net interest income		299,082,852	269,744,846
Fees and commission income	4.29	51,025,016	61,021,050
Fees and commission expense	4.30	-	-
Net fee and commission income		51,025,016	61,021,050
Net interest, fee and commission income		350,107,868	330,765,896
Net trading income	4.31	-	-
Other operating income	4.32	-	-
Total operating income		350,107,868	330,765,896
Impairment charge/(reversal) for loans and other losses	4.33	(16,050,392)	83,411,680
Net operating income		366,158,260	247,354,216
Operating expense			
Personnel expenses	4.34	165,819,029	145,626,781
Other Operating expenses	4.35	53,661,880	41,116,735
Depreciation and Amortisation	4.36	4,871,025	5,638,570
Operating Profit		141,806,326	54,972,130
Non operating Income	4.37	-	-
Non operating expense	4.38	134,513	-
Profit before income tax		141,671,814	54,972,130
Income tax expense	4.39	40,011,386	22,748,451
Current Tax		37,101,643	26,657,135
Deferred Tax		2,909,744	(3,908,684)
Profit for the year		101,660,427	32,223,679
Profit attributable to:			
Equity holders of the Bank		101,660,427	32,223,679
Profit for the year		101,660,427	32,223,679
Earnings Per Share			
Basic earning per share		32.49	10.30
Diluted earning per share		32.49	10.30

The accompanying notes are integral part of these financial statements.

As per our report of even date

Keshavnarayan Pradhan
MD

Chandra Bahadur Chhetri
Chairman

Bikash Gauchan
Director

Shanta Kumari Upreti
Director

CA. Yubraj Basyal
Y.R.B. & Associates
Chartered Accountants

Bishwa Raj Nepal
Director

Basanta Bahadur Thapa
Director

Phanindra Pandey
Dep. CEO

Yam Prasad Aryal
Chief Account Head

Date: 2079/10/06

Place : Pokhara, Kaski



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Cash Flows
For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Particulars	Year ended 32nd Ashadh 2079	Year ended 31st Ashadh 2078
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest received	532,599,363	406,857,846
Fees and other income received	51,025,016	61,021,050
Dividend received	-	-
Receipts from other operating activities	-	-
Interest paid	(233,516,511)	(137,113,000)
Commission and fees paid	-	-
Cash payment to employees	(165,819,029)	(145,626,781)
Other expense paid	(51,506,959)	(41,116,735)
Operating cash flows before changes in operating assets and liabilities	132,781,880	144,022,379
(Increase)/Decrease in operating assets		
Due from Nepal Rastra Bank	(3,000,000)	(10,000,000)
Placement with Bank and Financial Institutions	-	-
Other trading assets	-	-
Loans and advances to bank and financial institutions	-	-
Loans and advances to customers	(917,242,483)	(576,414,227)
Other assets	(5,516,070)	1,427,296
Increase/(Decrease) in operating liabilities		
Due to bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Deposit from customers	310,405,779	90,406,929
Borrowings	508,293,442	217,814,247
Other liabilities	29,935,804	18,478,472
Net cash flow from operating activities before tax paid	55,658,351	(114,264,905)
Income taxes paid	(61,148,200)	(17,447,483)
Net cash flow from operating activities	(5,489,849)	(131,712,388)
CASH FLOW FROM INVESTING ACTIVITIES		
Purchase of investment securities	-	-
Receipts from sale of investment securities	-	-
Purchase of property and equipment	(3,113,258)	(7,021,236)
Receipt from the sale of property and equipment	-	-
Acquisition of intangible assets	-	-
Receipt from the sale of intangible assets	-	-
Purchase of investment properties	-	-
Receipt from the sale of investment properties	-	-
Interest received	-	-
Dividend received	-	-
Net cash used in investing activities	(3,113,258)	(7,021,236)
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipt from issue of debt securities	-	-
Repayment of debt securities	-	-
Receipts from issue of shares	-	-
Dividends paid	-	-
Interest paid	-	-
Other receipt/payment	-	-
Net cash from financing activities	-	-
Net increase (decrease) in cash and cash equivalents	(8,603,107)	(138,733,624)
Cash and cash equivalents at beginning of the period	126,539,164	265,272,788
Effect of exchange rate fluctuations on cash and cash equivalents held	-	-
Cash and cash equivalents at the end of the period	117,936,058	126,539,164

The accompanying notes are integral part of these financial statements.

As per our report of even date

Keshavnarayan Pradhan
MD

Chandra Bahadur Chhetri
Chairman

Bikash Gauchan
Director

Shanta Kumari Upreti
Director

CA. Yubraj Basyal
Y.R.B. & Associates
Chartered Accountants

Bishwa Raj Nepal
Director

Basanta Bahadur Thapa
Director

Phanindra Pandey
Dep. CEO

Yam Prasad Aryal
Chief Account Head

Date: 2079/10/06
Place : Pokhara, Kaski



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Other Comprehensive Income
For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Figures in NPR

Particulars	Year ended 32nd Ashadh 2079	Year ended 31st Ashadh 2078
Profit for the year	101,660,427	32,223,679
Other Comprehensive Income, net of income tax		
a) Items that will not be reclassified to Profit or Loss		
Gains / (Losses) from investment in equity instruments measured at fair value		
Gains / (Losses) on revaluation	-	-
Actuarial Gains / (Losses) on defined benefit plans	-	16,298
Income tax relating to above items	-	(4,889)
Net Other Comprehensive Income that will not be reclassified to Profit or Loss	-	11,409
b) Items that are or may be reclassified to Profit or Loss		
Gains (Losses) on cash flow hedge	-	-
Exchange gains (Losses) arising from translation of financial assets of foreign operation	-	-
Income tax relating to above items	-	-
Reclassify to Profit or Loss	-	-
Net Other Comprehensive Income that are or may be reclassified to Profit or Loss	-	-
c) Share of other comprehensive income of associate accounted as per equited method	-	-
Other Comprehensive Income for the year, net of income tax	-	11,409
Total Other Comprehensive Income for the year	101,660,427	32,235,088
Total Other Comprehensive Income attributable to:		
Equity shareholder of the bank	101,660,427	32,235,088
Non controlling interest	-	-
Total Other Comprehensive Income for the year	101,660,427	32,235,088

The accompanying notes are integral part of these financial statements.

As per our report of even date

Keshavnarayan Pradhan
MD

Chandra Bahadur Chhetri
Chairman

Bikash Gauchan
Director

Shanta Kumari Upreti
Director

CA. Yubraj Basyal
Y.R.B. & Associates
Chartered Accountants

Bishwa Raj Nepal
Director

Basanta Bahadur Thapa
Director

Phanindra Pandey
Dep. CEO

Yam Prasad Aryal
Chief Account Head

Date: 2079/10/06
Place : Pokhara, Kaski



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Changes in Equity
For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Particulars	Share Capital	Share premium	General reserve	Exchange equalisation reserve	Regulatory Reserve	Fair Value Reserve	Revaluation Reserve	Retained earning	Other Reserve	Total equity
Balance at 1st Shrawan 2076	108,000,000	-	29,863,550	-	2,079,773	-	-	34,832,207	57,866,824	232,642,354
Adjustment/ Restatement					695,512			62,749,555	-	63,445,067
Adjusted/Restated balance at 1st Shrawan 2076	108,000,000	-	29,863,550	-	2,775,285	-	-	97,581,762	57,866,824	296,087,421
Other Comprehensive Income for the year										
Profit for the year								(4,492,272)		(4,492,272)
Other comprehensive income, net of tax										
Gains/(losses) from investment in equity instruments measured at fair value.										
Gains/(losses) on revaluation										
Actuarial gains/(losses) on defined benefit plans					(257,124)					(257,124)
Gains/(losses) on cash flow hedges										
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)										
Total Comprehensive income for the year					(257,124)			(4,492,272)		(4,749,396)
Opening included in other reserve										
Transfer to reserve during the year										
Transfer from reserve during the year			593,409					(652,750)	59,341	
Deferred tax impact of respective reserve								(3,773,621)		
Transactions with owners, directly recognised in equity										
share issued	144,330,000				3,773,621					144,330,000
Share based payment										
Dividends to equity holders										
Bonus shares issued	25,233,000									25,233,000
Cash dividend paid								(25,233,000)		(25,233,000)
Other										
Total contributions by and distributions										
Balance at 31st Ashadh 2077	169,563,000		593,409		3,773,621			(29,659,371)	59,341	144,330,000
	277,563,000		30,456,959		6,291,782			63,430,119	57,926,165	435,668,025



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Changes in Equity
For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Balance at 1st Shrawan 2077	277,563,000	-	30,456,959	-	6,291,782	-	63,430,119	57,926,165	435,668,025
Adjustment/ Restatement									
Adjusted/Restated balance at 1st Shrawan 2077	277,563,000	-	30,456,959	-	6,291,782	-	1,446,929	57,926,165	1,446,929
Comprehensive income for the year							64,877,048		437,114,954
Profit for the year							32,223,679		32,223,679
Other comprehensive income, net of tax									
Gains/(losses) from investment in equity instruments measured at fair value.									
Gains/(losses) on revaluation									
Actuarial gains/(losses) on defined benefit plans					11,409				
Gains/(losses) on cash flow hedges									
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)									11,409
Total Comprehensive income for the year					11,409		32,223,679		32,235,088
Transfer to reserve during the year							(101,789)		(101,789)
Transfer from reserve during the year							(9,212,861)		(9,212,861)
Deferred tax impact of respective reserve							(3,903,795)	(1,284,060)	(1,284,060)
Transactions with owners, directly recognised in equity									
share issued									
Share based payment									
Dividends to equity holders									
Bonus shares issued									
Cash dividend paid									
Other								682,105	
Total contributions by and distributions								(601,955)	(1,385,850)
Balance at 31st Ashadh 2078	312,875,411	-	39,669,819	-	10,206,986	-	47,887,767	57,324,209	467,964,193



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Statement of Changes in Equity
For the year ended 32nd Ashadh 2079 (16 July 2022)

Balance at 1st Shrawan 2078	312,875,411	-	39,669,819	-	10,206,986	-	47,887,767	57,324,209	467,964,193
Adjustment/ Restatement									
Adjusted/Restated balance at 1st Shrawan 2078	312,875,411	-	39,669,819	-	10,206,986	-	47,887,767	57,324,209	467,964,193
Comprehensive income for the year									
Profit for the year							101,660,427		101,660,427
Other comprehensive income, net of tax									
Gains/(losses) from investment in equity instruments measured at fair value.									
Gains/(losses) on revaluation									
Actuarial gains/(losses) on defined benefit plans									
Gains/(losses) on cash flow hedges									
Exchange gains/(losses) (arising from translating financial assets of foreign operation)									
Total Comprehensive income for the year							101,660,427		101,660,427
Transfer to reserve during the year			20,332,085		43,430,947		(71,802,049)	(4,576,789)	(12,615,807)
Transfer from reserve during the year							3,591,849	5,129,273	8,721,122
Deferred tax impact of respective reserve									
Transactions with owners, directly recognised in equity									
Share issued									
Share based payment									
Dividends to equity holders									
Bonus shares issued									
Cash dividend paid									
Other									
Total contributions by and distributions									
Balance at 32 Ashadh 2079	312,875,411	-	60,001,904	-	53,637,932	-	86,053,022	60,072,196	572,640,466

The accompanying notes are integral part of these financial statements.

As per our report of even date

Keshavnarayan Pradhan MD	Chandra Bahadur Chhetri Chairman	Bikash Gauchan Director	Shanta Kumari Upreti Director	C.A. Yubraj Basyal Y.R.B. & Associates Chartered Accountants
Bishwa Raj Nepal Director	Basanta Bahadur Thapa Director	Phanindra Pandey Dep. CEO	Yam Prasad Aryal Chief Account Head	

Date: 2079/10/06
Place : Pokhara, Kaski



Kalika Laghubitta Bittiya Sanstha Ltd.

Notes to the financial statements for the year ended 32nd Ashadh 2079

4. Explanatory Notes

The explanatory notes and significant disclosure relating to the financial statements are as follows

Note No. 4.1

Cash and Cash equivalent

Cash and cash equivalent includes the total amount of cash at vault, balances with other bank & financial institutions, money at call and short notice and highly liquid financial assets i.e., Treasury Bills, with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value and used in the management of short-term commitments and Cash in Transit is presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Cash in hand	6,682,427	20,310,165	8,268,099
Balance with B/FIs	111,253,631	106,229,000	257,004,688
Money at call and short notice	-	-	-
Other	-	-	-
Total	117,936,058	126,539,164	265,272,788

Note No. 4.2

Statutory Balances & Due from Nepal Rastra Bank

Statutory Balances held with Nepal Rastra Bank including balance for compulsory cash reserve, securities purchased from Nepal Rastra Bank under resale agreement, other deposits with and receivables from Nepal Rastra Bank is presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Statutory Balances with NRB	16,372,750	13,372,750	3,372,750
Statutory Balances with BFIs	-	-	-
Securities Purchased under re-sale agreement	-	-	-
Other deposit and receivable from NRB	-	-	-
Total	16,372,750	13,372,750	3,372,750

Note No. 4.3

Placement with Financial Institutions

Placements with domestic banks and financial institutions with original maturities of more than three months from the acquisition date are presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Placements with domestic FIs	-	-	-
Less: Allowances for Impairment	-	-	-
Total	-	-	-

Note No. 4.4

Derivative Financial Instruments

The Financial Institution does not have any Derivative Financial Instruments.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Held for trading	-	-	-
Interest rate swap	-	-	-
Currency swap	-	-	-
Forward exchange contract	-	-	-
Others	-	-	-
Held for risk management	-	-	-
Interest rate swap	-	-	-
Currency swap	-	-	-
Forward exchange contract	-	-	-
Others	-	-	-
Total	-	-	-



Note No. 4.5

Other Trading Assets

The Financial Institution does not have any Trading Assets.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Treasury Bills	-	-	-
Government Bonds	-	-	-
NRB Bonds	-	-	-
Domestic Corporate Bonds	-	-	-
Equities	-	-	-
Other	-	-	-
Total	-	-	-
Pledged	-	-	-
Non-pledged	-	-	-

Note No. 4.6

Loans and advances to MFIs and Cooperatives

The Financial Institution does not have any Loan and advances to MFIs and Cooperatives.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Loans to microfinance institutions	-	-	-
Loans to Fis	-	-	-
Loans to Cooperatives	-	-	-
Less: Allowances for Impairment other	-	-	-
Less: Allowances for Impairment	-	-	-
Total	-	-	-

Note No. 4.6.1

Allowances for Impairment

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Balance at Shrawan 1	-	-	-
Impairment loss for the year:	-	-	-
Charge for the year	-	-	-
Recoveries/reversal	-	-	-
Amount written off	-	-	-
Balance at Ashadh end	-	-	-

Note No. 4.7

Loans and advances to customers

Total Loans and advances extended to the customers; less the amount of impairment loss is presented under this head. Accrued Interest Receivable have been considered under loans and advances measured at amortized cost. Impairment on loans and advances to customers are assessed individually and collectively as per incurred loss model which is compared with the loan loss provision prescribed by NRB Directives. Higher of the loss as per incurred loss model and NRB directive is considered for impairment.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Loans and advances measured at amortised cost	3,965,370,680	3,048,128,197	2,471,713,970
Less: Impairment allowances	(161,267,765)	(177,318,157)	(93,906,478)
Collective Impairment	(73,021,963)	(34,266,504)	(21,954,615)
Individual Impairment	(88,245,802)	(143,051,653)	(71,951,863)
Net amount	3,804,102,915	2,870,810,040	2,377,807,492
Loans and advances measured at FVTPL	-	-	-
Total	3,804,102,915	2,870,810,040	2,377,807,492



Note No. 4.7.1

Analysis of Loans and advances- By Product

Particulars	As at 32nd Ashadh 2079	As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Product			
Term loans	-	-	-
Short term, term loan	-	-	-
Long term, term loan	-	-	-
Hire purchase loans	-	-	-
Personal Residential Loans	-	-	-
Staff loans	-	-	-
Others	3,916,631,612	3,005,871,231	2,409,480,682
Sub Total	3,916,631,612	3,005,871,231	2,409,480,682
Interest receivable	48,739,068	42,256,966	62,233,288
Grand Total	3,965,370,680	3,048,128,197	2,471,713,970

Note No. 4.7.2

Analysis of Loans and advances- By Collateral

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Secured			
Immovable assets	-	-	-
Government Guarantee	-	-	-
Collateral of Government securities	-	-	-
Collateral of Fixed Deposit Receipt	-	-	-
Group Guarantee	3,662,624,922	2,700,196,967	2,034,537,018
Personal Guarantee	-	-	-
Other collateral	302,745,758	347,931,230	437,176,952
Subtotal	3,965,370,680	3,048,128,197	2,471,713,970
Unsecured	-	-	-
Grand Total	3,965,370,680	3,048,128,197	2,471,713,970

Note No. 4.7.3

Allowances for Impairment

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Specific allowance for impairment			
Balance at Shrawan 1	143,051,653	71,951,863	20,600,912
Impairment loss for the year:			
Recoveries/reversal during the year	(54,805,852)	-	-
Write-offs	-	-	-
Other Movement	-	-	-
Balance at Asadh end	88,245,802	143,051,653	71,951,863
Collective allowance for Impairment			
Balance at Shrawan 1	34,266,504	21,954,615	6,393,776
Impairment loss for the year	-	-	-
Charge/(reversal) for the year	38,755,459	12,311,889	15,560,839
Other movement	-	-	-
Balance at Asadh end	73,021,963	34,266,504	21,954,615
Total Allowances for impairment	161,267,765	177,318,157	93,906,478

Note No. 4.8

Investment securities

Investment in financial instruments has been presented under this account head in two categories i.e., investment securities measured at amortized cost and investment in equity measured at fair value through other comprehensive income.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Investment securities measured at amortised cost	-	-	-
Investment Securities measured at FVTOCI	2,000,000	2,000,000	2,000,000
Total	2,000,000	2,000,000	2,000,000



Note No. 4.8.1

Investment securities measured at Amortized cost

Disclosures in respect of investment in government bond which are measured at amortized cost are as follows:

Particulars	As at 32nd Ashadh 2079	As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Debt securities	-	-	-
Government bonds	-	-	-
Government treasury bills	-	-	-
Nepal Rastra Bank bonds	-	-	-
Nepal Rastra Bank deposits instruments	-	-	-
Other	-	-	-
Less: specific allowances for impairment	-	-	-
Total	-	-	-

Note No. 4.8.2

Investment in equity measured at fair value through OCI

Disclosures in respect of investment in shares and debentures/bonds of other companies/institutions are as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
<u>Equity instruments</u>			
Quoted equity instrument	-	-	-
Unquoted equity instrument	2,000,000	2,000,000	2,000,000
Total	2,000,000	2,000,000	2,000,000



Kalika Laghubitta Bittiya Sanstha Ltd.
Notes to the financial statements for the year ended 32nd Ashadh 2079

Note No. 4.8.3

Information relating to investment in equities

Particulars	As at 32nd Ashadh 2079		Restated As at 31st Ashadh 2078		Restated As at 31st Ashadh 2077	
	Cost	Fair Value	Cost	Fair Value	Cost	Fair Value
Investment in unquoted equity						
Nepal Finsoft Company Ltd	2,000,000	2,000,000	2,000,000	2,000,000	2,000,000	2,000,000
Total	2,000,000	2,000,000	2,000,000	2,000,000	2,000,000	2,000,000

Note No. 4.9

Current tax assets

Advance tax deposited by the financial institution less income tax liabilities for the purpose of current tax, prior period tax including fees are presented under this head.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Current tax assets			
Current year income tax assets	55,652,606	21,161,541	8,888,203
Tax assets of prior periods	-	-	-
Total Current Tax Assets	55,652,606	21,161,541	8,888,203
Current tax Liabilities			
Current year income tax liabilities	37,101,643	26,657,135	5,174,145
Tax Liabilities of prior periods	-	-	-
Total Current Tax Liabilities	37,101,643	26,657,135	5,174,145
Total	18,550,963	(5,495,594)	3,714,058

Note No. 4.10

Investment Property

The Financial Institution does not have any investment properties.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Investment properties measured at fair value			
Balance as on Shrawn 1, 2078	-	-	-
Addition/disposal during the year	-	-	-
Net changes in fair value during the year	-	-	-
Adjustment/transfer	-	-	-
Net Amount	-	-	-
Investment properties measured at cost			
Balance as on Shrawn 1, 2078	-	-	-
Addition/disposal during the year	-	-	-
Adjustment/transfer	-	-	-
Accumulated depreciation	-	-	-
Accumulated impairment loss	-	-	-
Net Amount	-	-	-
Total	-	-	-



Note : 4.11
Property and Equipment

Particulars	Land	Building	Leasehold Properties	Computer and Accessories	Vehicles	Furniture & Fixture	Machinery	Office Equipment	Other Assets	Total
2076-77										
Cost										
Balance as on Shrawan 1, 2076	-	-	-	-	1,897,343	4,414,398	-	7,932,945	3,299,928	17,544,614
Addition during the Year	-	-	118,548	-	168,151	542,489	-	-	4,499,869	5,329,057
Acquisition	-	-	-	-	-	-	-	-	-	-
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on Ashadh End 2077			118,548		2,065,494	4,956,887		7,932,945	7,799,797	22,873,671
Opening	-	-	94,838	-	1,652,395	3,366,855	-	5,409,312	6,855,169	17,378,570
Addition during the Year	-	-	-	-	-	-	-	-	-	-
Acquisition	-	-	28,000	-	5,303,952	751,118	-	842,887	95,280	7,021,237
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on Ashadh End 2078			122,838		6,956,347	4,117,973		6,252,200	6,950,449	24,399,807
Addition during the Year	-	-	-	-	275,400	1,564,947	-	1,266,510	6,400	3,113,258
Acquisition	-	-	-	-	-	-	-	-	-	-
Capitalization	-	-	-	-	-	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-	-	-	-	-	-
Balance as on 32nd Ashadh 2079			122,838		7,231,747	5,682,920		7,518,710	6,956,849	27,513,065
Depreciation and Impairment										
Balance as on Shrawan 1, 2076	-	-	-	-	937,519	3,795,131	-	5,898,099	1,731,139	12,361,888
Depreciation charge for the Year	-	-	23,710	-	413,099	1,590,032	-	2,523,633	944,628	5,495,101
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-	-
As on Ashadh end 2077			23,710		1,350,618	5,385,163		8,421,732	2,675,767	17,856,989
Opening	-	-	23,710	-	330,479	1,204,596	-	1,950,318	752,921	4,262,023
Depreciation charge for the Year	-	-	7,000	-	1,060,790	139,454	-	152,586	16,716	1,376,547
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-	-
As on Ashadh end 2078			30,710		1,391,269	1,344,050		2,102,904	769,637	5,638,570
Depreciation charge for the Year	-	-	23,032	-	1,131,376	1,292,454	-	1,838,252	585,932	4,871,025
Impairment for the year	-	-	-	-	-	-	-	-	-	-
Disposals	-	-	-	-	-	-	-	-	-	-
Adjustment	-	-	-	-	-	-	-	-	-	-
As on Ashadh end 2079			53,742		2,522,645	2,636,504		3,941,136	1,355,568	10,509,595
Capital Work in Progress										
Net Book Value as on Ashadh End 2077	-	-	94,838	-	1,652,395	3,366,855	-	5,409,312	6,855,169	17,378,571
Net Book Value as on Ashadh End 2078	-	-	92,129	-	5,565,078	2,773,923	-	4,149,296	6,180,812	18,761,237
Net Book Value as on Ashadh End 2079	-	-	69,097	-	4,709,102	3,046,416	-	3,577,574	5,601,281	17,003,470



Note : 4.12

Goodwill and Intangible Assets

The Financial Institution does not have any goodwill or intangible assets during the year.

Particulars	Goodwill	Software		Other	Total
		Purchased	Developed		
Cost					
Balance as on Shrawan 1, 2076	-	-	-	-	-
Addition during the Year	-	-	-	-	-
Acquisition	-	-	-	-	-
Capitalization	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-
Balance as on Ashadh End 2077	-	-	-	-	-
Addition during the Year	-	-	-	-	-
Acquisition	-	-	-	-	-
Capitalization	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-
Balance as on Ashadh End 2078	-	-	-	-	-
Addition during the Year	-	-	-	-	-
Acquisition	-	-	-	-	-
Capitalization	-	-	-	-	-
Disposal during the year	-	-	-	-	-
Adjustment/Revaluation	-	-	-	-	-
Balance as on Ashadh End 2079	-	-	-	-	-
Ammortization and Impairment					
Balance as on Shrawan 1, 2076	-	-	-	-	-
Ammortization charge for the Year	-	-	-	-	-
Impairment for the year	-	-	-	-	-
Disposals	-	-	-	-	-
Adjustment	-	-	-	-	-
As on Ashadh end 2077	-	-	-	-	-
Ammortization charge for the Year	-	-	-	-	-
Impairment for the year	-	-	-	-	-
Disposals	-	-	-	-	-
Adjustment	-	-	-	-	-
As on Ashadh end 2078	-	-	-	-	-
Ammortization charge for the Year	-	-	-	-	-
Impairment for the year	-	-	-	-	-
Disposals	-	-	-	-	-
Adjustment	-	-	-	-	-
As on Ashadh end 2079	-	-	-	-	-
Capital Work in Progress	-	-	-	-	-
Net Book Value as on Ashadh End 2077	-	-	-	-	-
Net Book Value as on Ashadh End 2078	-	-	-	-	-
Net Book Value as on Ashadh End 2079	-	-	-	-	-



Note No. 4.13

Deferred Tax

Deferred tax is calculated on temporary differences between the book values of financial assets/liabilities and tax base of assets/liabilities using the tax rate of 30%.

Particulars	Current Year		Net Deferred Tax (Assets) / Liabilities
	Deferred Tax Assets	Deferred Tax Liabilities	
Deferred Tax on Temporary differences on following items			
Loans and Advances to customers	-	-	-
Investment Securities	-	-	-
Property and equipment	-	-	-
Employees' defined benefit plan	-	-	-
Leave Liability	7,542,957	-	7,542,957
Actuarial Gain/Loss	-	-	-
Other temporary differences	-	-	-
Deferred Tax on Temporary differences	7,542,957	-	7,542,957
Deferred Tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred tax (asset/liabilities as on Ashadh End 2079)			7,542,957
Deferred tax(asset/liabilities as on Shrawan 1, 2078			10,452,701
Origination/(Reversal) during the year			(2,909,744)
Deferred tax expense/(income) recognised in profit or loss			2,909,744
Deferred tax expense/(income) recognised in other comprehensive income	-	-	-
Deferred tax expense/(income) recognised directly in equity	-	-	-
Previous Year			
Deferred Tax on Temporary differences on following items			
Loans and Advances to customers	-	-	-
Investment Securities	-	-	-
Property and equipment	-	-	-
Employees' defined benefit plan	4,653,262	-	4,653,262
Leave Liabilities	5,804,328	-	5,804,328
Actuary Gain/Loss	-	4,889	(4,889)
Other temporary differences	-	-	-
Deferred Tax on Temporary differences			10,452,701
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred tax (asset/liabilities as on Ashadh End 2078)			10,452,701
Deferred tax(asset/liabilities as on Shrawan 1, 2077			6,548,906
Origination/(Reversal) during the year			3,903,795
Deferred tax expense/(income) recognised in profit or loss			(3,908,684)
Deferred tax expense/(income) recognised in other comprehensive income	-	-	-
Deferred tax expense/(income) recognised directly in equity	-	-	-



Note No. 4.14
Other Assets

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashad 2077
Assets held for sale	-	-	-
Other Non-Banking Assets	-	-	-
Bills Receivable	-	-	-
Accounts receivable	2,926,383	344,859	186,124
Accrued income	-	-	-
Prepayments and deposits	458,134	320,628	-
Income tax deposit	-	-	-
Deferred Employee Expenditure	5,876,714	4,483,241	3,416,492
Staff Loan	16,316,379	14,914,904	17,114,667
Other			
Inter Branch Account	-	-	200
Telephone Security	79,323	78,789	74,273
Stationery Stock	570,269	955,783	520,914
Other	398,240	11,168	1,223,997
Total	26,625,442	21,109,372	22,536,667



Note:4.15

Due to Bank and financial institution

The Financial Institution does not have any dues to bank and financial institutions.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Borrowing from BFIs	-	-	-
Settlement and clearing accounts	-	-	-
Other	-	-	-
Total	-	-	-

Note:4.16

Due to Nepal Rastra Bank

The Financial Institution does not have any dues to Nepal Rastra Bank.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Refinance from NRB	-	-	-
Standing liquidity facility	-	-	-
Lender of last report facility from NRB	-	-	-
Securities sold under repurchase agreement	-	-	-
Other payable to NRB	-	-	-
Total	-	-	-

Note:4.17

Derivative financial instruments

The Financial Institution does not have any derivative financial instruments.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Held for trading			
Interest rate swap	-	-	-
Currency swap	-	-	-
Forward exchange contract	-	-	-
Others	-	-	-
Held for risk management			
Interest rate swap	-	-	-
Currency swap	-	-	-
Forward exchange contract	-	-	-
Others	-	-	-
Total	-	-	-

Note:4.18

Deposits from Customers

The Financial Institution does not have any institutional deposit customers. Individual customers include saving deposits which are presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
<i>Institutions Customers:</i>			
Term deposits	-	-	-
Call Deposits	-	-	-
Current Deposits	-	-	-
Other	-	-	-
Sub total	-	-	-
<i>Individual Customers:</i>			
Term deposits	-	-	-
Saving Deposits	1,468,719,969	1,158,314,190	1,067,907,261
Other	-	-	-
Sub total	1,468,719,969	1,158,314,190	1,067,907,261
Total	1,468,719,969	1,158,314,190	1,067,907,261



Note:4.19

Borrowing

Borrowings from domestic banks and financial institutions as well as foreign borrowings are presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Domestic Borrowing:			
Nepal Government	-	-	-
Other institution	1,869,322,740	1,361,029,298	1,143,215,052
Other	-	-	-
Sub total	1,869,322,740	1,361,029,298	1,143,215,052
Foreign Borrowing:			
Foreign Bank and Financial Institutions	-	-	-
Multilateral Development Bank	-	-	-
Other institutions	-	-	-
Sub total	-	-	-
Total	1,869,322,740	1,361,029,298	1,143,215,052

Note:4.20

Provisions

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Provisions for redundancy	-	-	-
Provision for restructuring	-	-	-
Pending legal issues and tax litigation	-	-	-
Onerous contract	-	-	-
Other	-	-	-
Total	-	-	-

Note:4.20.1

Movement in provision

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Balance at Shrawan 1, 2078	-	-	-
Provisions made during the year	-	-	-
Provisions used during the year	-	-	-
Provisions reversed during the year	-	-	-
Unwind of discount	-	-	-
Balance at Ashadh End 2079	-	-	-

Note:4.21

Other liabilities

The Details of other liabilities are presented as follows.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Liability for employees defined benefit obligation:	-	15,510,874	11,410,845
Liability for long-service leave	25,143,191	19,347,760	10,051,522
Short-term employee benefits	-	-	-
Bills payable	-	-	-
Creditors and Accruals	-	-	-
Interest payable on deposit	19,244,214	19,746,047	19,909,003
Interest payable on borrowing	4,287,945	-	-
Liabilities on deferred grant income	-	-	-
Unpaid Dividend	-	-	-
Liabilities under finance lease	-	-	-
Employee bonus payable	15,189,962	8,361,951	950,829
Service Fees Payable	25,620,509	-	-
Other	9,965,558	7,275,357	9,518,695
Total	99,451,380	70,241,988	51,840,893



Note:4.21.1

Defined benefit obligation

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
The amounts recognized in the Statement of Financial Position are as follows			
Present value of unfunded obligations	-	15,510,874	11,410,845
Present value of funded obligations	-	-	-
Total present value of obligations	-	-	-
Fair value of plan assets	-	-	-
Present value of net obligations	-	-	-
Recognised liability for defined benefit obligator	-	-	-

Note:4.21.2

Plan Assets

Plan assets comprise of the following

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Equity securities	-	-	-
Government bonds	-	-	-
Bank deposits	-	-	-
Other	-	-	-
Total	-	-	-
Actual Return on plan assets	-	-	-

Note:4.21.3

Movement in the present value of defined benefit obligations

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Defined benefit obligation at Shrawan 1, 2078	-	11,410,845	1,262,968
Actuarial losses	-	(16,298)	367,320
Benefit paid by the plan	-	-	-
Current service cost and interest	-	4,116,327	9,780,557
Defined benefit obligation at Ashadh end 2079	-	15,510,874	11,410,845

Note:4.21.4

Movement in the fair value of plan assets

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Fair value of plan assets at Shrawan 1, 2078	-	-	-
Contributions paid into the plan	-	-	-
Benefit paid during the year	-	-	-
Actuarial (losses) gains	-	-	-
Expected return on plan assets	-	-	-
Fair value of plan assets at Ashadh end 2079	-	-	-

Note:4.21.5

Amount recognised in profit or loss

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Current service cost	-	8,210,344	12,556,896
Interest on obligation	-	1,102,027	582,450
Expected return on plan assets	-	-	-
Total	-	9,312,371	13,139,346



Note:4.21.6

Amount recognised in other comprehensive income

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Acturial (gain)/loss	-	(16,298.00)	367,320.00
Total	-	(16,298.00)	367,320.00

Note:4.21.7

Actuarial assumptions

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Discount rate	-	4.50%	4.50%
Expected return on plan assets	-	0.00%	0.00%
Future salary increase	-	4.00%	4.00%
Expected Average remaining working lives (years)	-	-	-
Withdrawal rate	-	12.00%	12.00%

Note:4.22

Debt securities issued

The Financial Institution has not issued any debt securities.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Debt securities issued designated at fair value through profit or loss	-	-	-
Debt securities issued at amortised cost	-	-	-
Total	-	-	-

Note:4.23

Subordinated liabilities

The Financial Institution does not have any subordinated liabilities.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Redeemable preference shares	-	-	-
Irredeemable cumulative preference share	-	-	-
Other	-	-	-
Total	-	-	-



Note:4.24

Share capital

Details of equity shares is presented as follows:

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Ordinary shares	312,875,411	312,875,411	277,563,000
Convertible preference share (Equity component)	-	-	-
Irredeemable preference share (Equity component)	-	-	-
Perpetual debt (Equity component)	-	-	-
Total	312,875,411	312,875,411	277,563,000

Note:4.24.1

Ordinary shares

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashadh 2078	Restated As at 31st Ashadh 2077
Authorized capital:			
5,000,000 ordinary share of Rs.100 each	500,000,000	500,000,000	500,000,000
Issued capital:			
27,75,630 ordinary share of Rs.100 each	312,875,411	-	277,563,000
37,54,504.94 ordinary share of Rs.100 each	312,875,411	312,875,411	-
Subscribed and paid of capital:			
27,75,630 ordinary share of Rs.100 each	312,875,411	312,875,411	277,563,000
37,54,504.94 ordinary share of Rs.100 each	312,875,411	312,875,411	-
Total	312,875,411	312,875,411	277,563,000

Note:4.24.2

Ordinary share ownership

Particulars	As at 32nd Ashadh 2079		Restated As at 31st Ashadh 2078		Restated As at 31st Ashadh 2077	
	Percent	Amount	Percent	Amount	Percent	Amount
Domestic ownership:	100.00%	312,875,411	100.00%	312,875,411	100.00%	252,330,000
Nepal Government	-	-	-	-	-	-
"A" class licensed institutions	-	-	-	-	-	-
Other licensed institutions	-	-	-	-	-	-
Other institutions	0.64%	2,002,403	0.64%	2,002,403	0.00%	-
Public	35.48%	111,008,196	35.48%	111,008,196	35.48%	89,530,000
Other	63.88%	199,864,813	63.88%	199,864,813	64.52%	162,800,000
Foreign ownership	0.00%	-	0.00%	-	0.00%	-
Total	100.00%	312,875,411	100.00%	312,875,411	100.00%	252,330,000



Name of Shareholder	As at 32nd Ashadh 2079			As at 31st Ashadh 2078			Restated As at 31st Ashadh 2077		
	No. of Share	Holding %	Amount	No. of Share	Holding %	Amount	No. of Share	Holding %	Amount
Public									
Sahaashikant Agrawal	112,013	3.58%	11,201,300	90,720	3.60%	9,072,000	90,720	3.60%	9,072,000
Chandra Bahadur Basnet	93,740	3.00%	9,374,000	75,600	3.00%	7,560,000	75,600	3.00%	7,560,000
Nityananda Tiwari	81,478	2.60%	8,147,800	64,800	2.57%	6,480,000	64,800	2.57%	6,480,000
Krishnakaji KC	60,513	1.93%	6,051,300	46,980	1.86%	4,698,000	46,980	1.86%	4,698,000
Santosh Shrestha	48,210	1.54%	4,821,000	38,880	1.54%	3,888,000	38,880	1.54%	3,888,000
Manju Agrawal	40,174	1.28%	4,017,400	32,400	1.28%	3,240,000	32,400	1.28%	3,240,000
Ranju Pandey	37,198	1.19%	3,719,800	30,000	1.19%	3,000,000	30,000	1.19%	3,000,000
Bishnu Prasad Poudel	36,157	1.16%	3,615,700	29,160	1.16%	2,916,000	29,160	1.16%	2,916,000
Bashudev Poudel	32,140	1.03%	3,214,000	25,920	1.03%	2,592,000	25,920	1.03%	2,592,000
Ram Chandra Regmi	33,528	1.07%	3,352,800						
Tikaram Bhusal	29,759	0.95%	2,975,900	24,000	0.95%	2,400,000	24,000	0.95%	2,400,000
Nilakantha Upreti	26,783	0.86%	2,678,300	21,600	0.86%	2,160,000	21,600	0.86%	2,160,000
Ramesh sharma	22,679	0.72%	2,267,900						
Bikash Gauchan	22,319	0.71%	2,231,900						
Shanti Kumari Baral			-	18,000	0.71%	1,800,000	18,000	0.71%	1,800,000
Keshavraj Neupane				17,820	0.71%	1,782,000	17,820	0.71%	1,782,000
Maya KC	20,088	0.64%	2,008,800	16,200	0.64%	1,620,000	16,200	0.64%	1,620,000
Netra Prasad Parajuli	19,839	0.63%	1,983,900	16,200	0.64%	1,620,000	16,200	0.64%	1,620,000
Shanta Kumari Upreti	19,344	0.62%	1,934,400	16,000	0.63%	1,600,000	16,000	0.63%	1,600,000
Krishna Bahadur Khand	18,748	0.60%	1,874,800	15,600	0.60%	1,560,000	15,600	0.62%	1,560,000
Janak Rej Regmi	18,599	0.59%	1,859,900	15,000	0.59%	1,500,000	15,000	0.59%	1,500,000
Prakash Gauchan	18,351	0.59%	1,835,100	14,800	0.59%	1,480,000	14,800	0.59%	1,480,000
Tilak Bahadur Chhetri	17,359	0.55%	1,735,900	14,000	0.55%	1,400,000	14,000	0.55%	1,400,000
Dhanmaya Sherehan	17,359	0.55%	1,735,900	14,000	0.55%	1,400,000	14,000	0.55%	1,400,000
Rudra Prasad Sharma	17,359	0.55%	1,735,900	14,000	0.55%	1,400,000	14,000	0.55%	1,400,000
Sita Pradhan	17,360	0.55%	1,736,000	14,000	0.55%	1,400,000	14,000	0.55%	1,400,000
Srijana Nepal	16,070	0.51%	1,607,000	12,960	0.51%	1,296,000	12,960	0.51%	1,296,000



Note:4.25

Reserves

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Statutory General Reserve	60,001,904	39,669,819	30,456,959
Client Protection Fund	55,505,584	56,181,461	57,106,667
Corporate social responsibility reserve	1,470,547	460,643	819,497
Employee Capacity Building fund	3,096,065	-	-
Investment adjustment reserve	-	-	-
Regulatory Reserve	53,637,932	10,206,986	6,291,782
Institutional Development Fund	-	-	-
Exchange equilisation reserve	-	-	-
Capital Redemption Reserve	-	-	-
Asset Revaluation Reserve	-	-	-
Dividend Equalization Reserve	-	-	-
Capital reserve	-	-	-
Other Reserves	-	682,105	-
Total	173,712,033	107,201,014	94,674,906

Statutory General Reserve

General Reserve is maintained as per the regulatory requirements. This is regulatory requirement to set aside 20% of the net profit after tax as general reserve to build up the capital until the reserve fund balance is twice the paid-up share capital and thereafter minimum 10% of the net profit after tax. This is the restricted reserve and cannot be freely used.

Corporate Social Responsibility Reserve

Corporate Social Responsibility Reserve is created as per NRB Directive, which is set aside of 1% of net profit. The balance in the reserve is the amount which is not exhausted in the current fiscal year to be utilized for corporate social responsibility objective in the coming years.

Client Protection Fund

Client Protection Fund is created as per NRB Directive, which is set aside of 1% of net profit. The balance in the reserve is the amount which is not exhausted and out of such unexhausted amount.

Regulatory Reserve

Regulatory Reserve is created due to changes in the NFRS Conversion and adoption with effect in the retained earnings of the Financial Institution. Regulatory Reserve includes Deferred Tax Reserve, Actuarial Gain /(losses), Accrued Interest Receivable. The Details of Regulatory Reserve is presented under "Statement of Distributable Profit or Loss as per NRB Regulation".



Note No. 4.26

Contingent Liabilities and Commitment

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Contingent Liabilities	-	-	-
Undrawn and undisbursed facilities	-	-	-
Capital commitment	-	-	-
Lease commitment	-	-	-
Litigation	-	-	-
Total	-	-	-

Note No. 4.26.1

Capital commitments

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Capital Expenditures approved by relevant authority of the institution but provision has not been made in financial statement			
Capital commitments in relation to Property and Equipment			
Approved and contracted for	-	-	-
Approved but not contracted for	-	-	-
Sub Total	-	-	-
Capital commitments in relation to Intangible assets			
Approved and contracted for	-	-	-
Approved but not contracted for	-	-	-
Sub Total	-	-	-
Total	-	-	-

Note No. 4.26.2

Lease Commitments

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078	Restated As at 31st Ashadh 2077
Operating lease commitments			
Future minimum lease payment under non cancellable operating lease, where the institution is lessee			
Not later than 1 year			
Later than 1 year but not later than 5 years			
Later than 5 years			
Sub Total			
Finance lease commitments			
Future minimum lease payment under non cancellable operating lease, where the institution is lessee			
Not later than 1 year			
Later than 1 year but not later than 5 years			
Later than 5 years			
Sub Total			
Grand Total			

Note No. 4.26.3

Litigation

There are no litigations pending during the year.



Note: 4.27

Interest income

Interest Income includes interest income on loans and advances to customers and staffs, investment securities except on those investment securities measured at fair value through profit or loss, cash and cash equivalent, placement with banks and financial institutions.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Cash and cash equivalents	-	-
Due from Nepal Rastra Bank	-	-
Placement with Banks and Financial Institutions	1,924,837	6,352,898
Loans and Advances to Financial Institutions	-	-
Loans and advances to customers	529,734,902	399,247,005
Investment securities	-	-
Loans and advances to staff	-	-
Other	939,624	1,257,943
Total interest income	532,599,363	406,857,846

Note: 4.28

Interest expense

Interest Expenses include interest on deposits collected and interest on borrowings.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Due to Bank and Financial Institutions	172,306,921	81,838,951
Due to Nepal Rastra Bank	-	-
Deposits from customers	59,014,087	52,514,726
Borrowing	-	-
Debt securities issued	-	-
Subordinated liabilities	-	-
Other	2,195,503	2,759,324
Total interest expense	233,516,511	137,113,000

Note: 4.29

Fees and Commission Income

Fees and commission incomes is generally recognized when the services has been provided. Service fees on loans is recognized as fees and commission income by the Financial Institution and the same is recognized upfront and is not deferred with the tenure of loan.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Loan Administration fees	-	-
Service fees	45,753,750	56,411,608
Remittance fees	-	-
Brokerage fees	-	-
Commitment fees	-	-
Other Fees and Commission Income	5,271,266	4,609,442
Total Fees and Commission Income	51,025,016	61,021,050



Note: 4.30

Fees and commission expense

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
ATM management fees	-	-
VISA/Master card fees	-	-
Guarantee commission	-	-
Brokerage	-	-
DD/TT/Swift fees	-	-
Remittance fees and commissior	-	-
Other Fees and Commission Expense	-	-
Total Fees and Commission Expense	-	-

Note: 4.31

Net trading income

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Changes in fair value of trading assets	-	-
Gain/loss on disposal of trading assets	-	-
Interest income on trading assets	-	-
Dividend income on trading assets	-	-
Gain/Loss Foreign Exchange Transaction	-	-
Other	-	-
Total Net trading income	-	-

Note: 4.32

Other operating income

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Foreign Exchange Revaluation Gain	-	-
Gain/loss on sale of investment Securities	-	-
Fair value gain/loss on investment property	-	-
Dividend on equity instruments	-	-
Gain/loss on sale of property and equipment	-	-
Gain/loss on sale of investment property	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Grant Income	-	-
Other	-	-
Total other operating income	-	-

Note: 4.33

Impairment charge/(reversal) for loan and other losses

Loans and advances are assessed individually and collectively as per incurred loss model which is compared with the loan loss provision prescribed by NRB Directive. Higher of loss as per incurred loss model and NRB directive is considered for impairment.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Impairment charge/(reversal) on loan and advances to B/FI:		-
Impairment charge/(reversal) on loan and advances to custome	(16,050,392)	83,411,680
Impairment charge/(reversal) on financial Investmen		-
Impairment charge/(reversal) on placement with bank and financial institutions		-
Impairment charge/(reversal) on property and equipmen		-
Impairment charge/(reversal) on goodwill and intangible asset		-
Impairment charge/(reversal) on investment property		-
Total	(16,050,392)	83,411,680



Note: 4.34

Personnel Expense

Expenses related to employees of the Financial Institution are included under this head. Gratuity expense of previous year restated to match with expense of actuary report.

Particulars	As at 32nd Ashadh	Restated As at 31st
	2079	Ashad 2078
Salary	76,237,425	69,540,865
Allowances	39,175,987	40,703,691
Gratuity expenses	5,920,322	4,116,327
Provident fund	6,388,311	5,681,162
Uniform	2,226,000	2,128,000
Training & Development Expense	1,010,112	83,159
Leave encashment	8,768,528	12,342,871
Medical	1,718,026	2,006,093
Insurance	-	-
Employees Incentive	-	-
Cash-settled share-based payments	-	-
Pension Expense	-	-
Finance expenses under NFRS	-	-
Other Expenses Related to Staff	9,184,356	662,663
Sub-Total	150,629,066	137,264,830
Employees Bonus	15,189,962	8,361,951
Total	165,819,029	145,626,781

Note: 4.35

Other operating expense

Operating Expense other than those relating to personnel expenses are recognized and presented in this head.

Particulars	As at 32nd Ashadh	Restated As at 31st
	2079	Ashad 2078
Directors' fee	343,500	59,000
Directors' expense	361,652	490,740
Auditors' remuneration	452,000	452,000
Other audit related expense	1,476,356	199,719
Professional and legal expense	55,000	10,435
Office administration expense	31,396,846	23,788,459
Operating lease expense	17,421,605	16,116,383
Operating expense of investment properties	-	-
Client Protection Fund Expense	-	-
Corporate Social Responsibility Expense	-	-
Onerous lease provision	-	-
Other	2,154,921	-
Total	53,661,880	41,116,735



Note: 4.35.1

Office administration expense

Particulars	As at 32nd Ashadh	Restated As at 31st
	2079	Ashad 2078
Water and electricity	1,090,227	1,034,854
Repair and maintenance		
(a) Building	-	-
(b) Vehicle	392,904	642,905
(c) Computer and accessories	-	-
(d) Office equipment and furniture	-	-
(e) Other	499,342	-
Office Expenses	637,390	495,037
Insurance	402,471	649,405
Postage, telex, telephone, fax	3,268,158	3,857,666
Printing and Stationery	2,825,711	1,860,728
Newspaper, books and journals	7,150	4,160
Advertisement	279,285	139,721
Donation	-	-
Security Expense	-	-
Deposit and loan guarantee premium	-	-
Travel allowance and expense	10,340,627	7,761,904
Entertainment	-	-
Annual/Special general meeting expense	159,376	280,375
Other	9,883,558	6,710,610
Share issue Expenses	1,537,039	250,000
Technical Service Fees	-	1,000
Transfer Commission	73,610	100,093
Total	31,396,846	23,788,459

Note: 4.36

Depreciation & Amortisation

Particulars	As at 32nd Ashadh	Restated As at 31st
	2079	Ashad 2078
Depreciation on Property and Equipment	4,871,025	5,638,570
Depreciation on investment property	-	-
Amortisation of intangible assets	-	-
Total depreciation and amortisation	4,871,025	5,638,570

Note: 4.37

Non operating income

Particulars	As at 32nd Ashadh	Restated As at 31st
	2079	Ashad 2078
Recovery of loan written off	-	-
other income	-	-
Total non operating income	-	-



Note: 4.38

Non Operating Expense

Expenses that have no direct relationship with the operation of transactions are presented under this head.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Loan Written Off	-	-
Redundancy provision	-	-
Expenses of restructuring	-	-
Other expense	134,513	-
Total non operating Expenses	134,513	-

Note: 4.39

Income tax expense

The Financial Institution has calculated current tax on the basis of self-assessment as per Income Tax Act, 2058.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Current tax expense	37,101,643	26,657,135
Current year	37,101,643	26,657,135
Adjustment for prior years	-	-
Deferred tax expense	2,909,744	(3,908,684)
Origination and reversal of temporary difference:	2,909,744	(3,908,684)
Changes in tax rate	-	-
Recognition of previously unrecognised tax losses	-	-
Total income tax expense	40,011,386	22,748,451

4.39.1

Reconciliation of tax expense and accounting profit

Income tax has been calculated as per GAAP as directed by NRB.

Particulars	As at 32nd Ashadh 2079	Restated As at 31st Ashad 2078
Profit before tax	159,230,048	54,972,130
Tax amount at tax rate of 30%	47,769,014	16,491,639
Add: Tax effect of expenses that are not deductible for tax purpose	6,046,426	-
Less: Tax effect on temporary difference	(2,909,744)	-
Add/less: Tax effect of Items that are deductible	(16,713,797)	6,256,812
Total income tax expense	40,011,386	22,748,451
Effective tax rate	25.13%	41.38%



Reconciliation of Statement of Profit & Loss for the Fiscal Year 2077.78 due to adoption of NFRS

Particulars	As per GAAP	As per NFRS	Difference	Remarks
Interest income	426,834,168	406,857,846	(19,976,322)	Interest of loans to customers booked on accrual basis
Interest expense	137,113,000	137,113,000	-	
Net interest income	289,721,168	269,744,846	(19,976,322)	
Fees and commission income	61,021,050	61,021,050	-	
Fees and commission expense	-	-	-	
Net fee and commission income	61,021,050	61,021,050	-	
Net interest, fee and commission income	350,742,218	330,765,896	(19,976,322)	
Net trading income	-	-	-	
Other operating income	-	-	-	
Total operating income	350,742,218	330,765,896	(19,976,322)	
Impairment charge/(reversal) for loans and other losses	83,411,680	83,411,680	-	
Net operating income	267,330,538	247,354,216	(19,976,322)	
Operating expense				
Personnel expenses	145,317,677	145,626,781	309,104	Gratuity and Leave Expenses booked on basis of actuarial valuation.
Other Operating expenses	41,116,735	41,116,735	-	
Depreciation and Amortisation	5,638,570	5,638,570	-	
Operating Profit	75,257,556	54,972,130	(20,285,426)	
Non operating Income	-	-	-	
Non operating expense	-	-	-	
Profit before income tax	75,257,556	54,972,130	(20,285,426)	
Income tax expense				
Current Tax	26,657,135	26,657,135	0	
Deferred Tax	2,536,119	(3,908,684)	(6,444,803)	
Profit for the period	46,064,302	32,223,679	(13,840,623)	
Profit attributable to:				
Equity holders of the Bank	46,064,302	32,223,679	(13,840,623)	Net changes due to NFRS implementation
Profit for the period	46,064,302	32,223,679	(13,840,623)	
Earnings Per Share (EPS)				
Basic EPS	14.72	10.30	(4.42)	Net changes due to NFRS implementation
Diluted EPS	14.72	10.30	(4.42)	Net changes due to NFRS implementation



Reconciliation of Statement of Financial Position reported for 31st Asadh 2078 due to adoption of NFRS

Particulars	As per GAAP	As per NFRS	Difference	Remarks
ASSETS				
Cash and cash equivalents	126,539,164	126,539,164	-	
Due from Nepal Rastra Bank	13,372,750	13,372,750	-	
Placement with Bank and FI's	-	-	-	
Derivative Financial Instruments	-	-	-	
Other Trading Assets	-	-	-	
Loans and advances to B/FIs	-	-	-	
Loans and advances to customers	2,828,553,074	2,870,810,040	42,256,966	Due to Interest Income booked on accrual basis
Investment securities	2,000,000	2,000,000	-	
Current tax assets	-	-	-	
Investment property	-	-	-	
Property and Equipment	18,761,238	18,761,237	-	
Goodwill and Intangible assets	-	-	-	
Deferred Tax Assets	4,365,117	10,452,701	6,087,584	Net changes due to NFRS implementation
Other assets	21,109,372	21,109,372	-	
Total Assets	3,014,700,715	3,063,045,264	48,344,549	
Liabilities				
Due to Bank and Financial Institutions	-	-	-	
Due to Nepal Ratsra Bank	-	-	-	
Derivative Financial Instrumen	-	-	-	
Deposits from customers	1,158,314,190	1,158,314,190	-	
Borrowings	1,361,029,298	1,361,029,298	-	
Current Tax Liabilities	5,495,594	5,495,594	-	
Provisions	-	-	-	
Deferred Tax Liabilities	-	-	-	
Other liabilities	65,525,554	70,241,988	4,716,434	Gratuity and Leave Expenses booked on basis of actuarial valuation.
Debt securities issued	-	-	-	
Subordinated Liabilities	-	-	-	
Total liabilities	2,590,364,637	2,595,081,071	4,716,434	
Equity				
Share Capital	312,875,411	312,875,411	-	
Share Premium	-	-	-	
Retained Earnings	6,006,567	47,887,767	41,881,200	Net changes due to NFRS implementation
Reserves	105,454,099	107,201,014	1,746,915	Net changes due to NFRS implementation
Total equity attributable to equity holders	424,336,078	467,964,193	43,628,115	
Total Equity	424,336,078	467,964,193	43,628,115	
Total Liabilities and Equity	3,014,700,715	3,063,045,264	48,344,550	
Contingent Liabilities and commitmen	-	-	-	
Net Assets Value Per share	135.62	149.57	13.94	Net changes due to NFRS implementation



Reconciliation of Statement of Financial Position reported for 31st Asadh 2077 due to adoption of NFRS

Particulars	As per GAAP	As per NFRS	Difference	Remarks
ASSETS				
Cash and cash equivalents	265,272,788	265,272,788	-	
Due from Nepal Rastra Bank	3,372,750	3,372,750	-	
Placement with Bank and FI's	-	-	-	
Other Trading Assets	-	-	-	
Loans and advances to B/FIs	-	-	-	
Loans and advances to customers	2,315,574,204	2,377,807,492	62,233,288	Due to Interest Income booked on accrual basis
Investment securities	2,000,000	2,000,000	-	
Current tax assets	-	3,714,058	3,714,058	Current Tax
Investment property	-	-	-	
Property and Equipment	17,378,571	17,378,571	-	
Goodwill and Intangible assets	-	-	-	
Deferred Tax Assets	6,901,236	6,548,906	(352,330)	Net changes due to NFRS implementation
Other assets	26,250,725	22,536,667	(3,714,058)	Net changes due to NFRS implementation
Total Assets	2,636,750,274	2,698,631,232	61,880,958	
Liabilities				
Due to Bank and Financial Institutions	-	-	-	
Due to Nepal Ratsra Bank	-	-	-	
Derivative Financial Instrument	-	-	-	
Deposits from customers	1,067,907,261	1,067,907,261	-	
Borrowings	1,143,215,052	1,143,215,052	-	
Current Tax Liabilities	-	-	-	
Provisions	-	-	-	
Deferred Tax Liabilities	-	-	-	
Other liabilities	45,970,336	51,840,893	5,870,557	Gratuity and Leave Expenses booked on basis of actuarial valuation.
Debt securities issued	-	-	-	
Subordinated Liabilities	-	-	-	
Total liabilities	2,257,092,649	2,262,963,206	5,870,557	
Equity				
Share Capital	277,563,000	277,563,000	-	
Share Premium	-	-	-	
Retained Earnings	7,787,549	63,430,119	55,642,570	Net changes due to NFRS implementation
Reserves	94,307,075	94,674,906	367,831	Net changes due to NFRS implementation
Total equity attributable to equity hol	379,657,624	435,668,025	56,010,402	
Total Equity	379,657,624	435,668,025	56,010,402	
Total Liabilities and Equity	2,636,750,273	2,698,631,232	61,880,959	
Contingent Liabilities and commitment	-	-	-	
Net Assets Value Per share	136.78	156.96	20.18	Net changes due to NFRS implementation



Kalika Laghubitta Bittiya Sanstha Limited

Significant Accounting Policies

For the Financial Year Ended 32 Asar 2079

1 Reporting Entity

1.1 Corporate Information

Kalika Laghubitta Bittiya Sanstha Limited (KMCDB) (hereinafter "the Institution") is a 'D' class micro-finance financial institution licensed from Nepal Rastra Bank under the Bank and Financial Institution Act, 2063 and commenced financial transaction in Bhadra 2067. It started its formal operation from Bhadra 6, 2067. Kalika provides micro-finance services such as Loans, Deposits, and Remittance services to low-income families of Nepal. KMCDB follows group lending based on Grameen Bank, Bangladesh model as well as group lending based on KMCDB developed Self-Reliant Group model through a network of 99 branch offices spread over all 36 districts of Nepal.

Being D Class licensed institution; major activities of the microfinance include deprived sector lending under the group guarantee without collateral in order to enhance economic and social factors of the members. Also, the microfinance provides additional microenterprise loan to its members within the limit as prescribed by Nepal Rastra Bank from time to time. The major sources of fund are member savings, public deposits along with loan from other BFIs and Equity holders' fund.

2 Basis of Preparation

The Financial Statements have been prepared on the accrual basis of accounting as prescribed by Nepal Financial Reporting Standards (NFRSs), as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN).

The preparation and presentation of the Financial Statements comply with the requirements of format issued by Nepal Rastra Bank via Unified Directives to Microfinance FIs, 2078.

The Financial Statements comprise of:

- Statement of Financial Position stating the financial position of the financial institution as at the end of reporting period;
- Statement of Profit and Loss stating the financial performance of the financial institution for the reported period ended;
- Statement of Comprehensive Income for the reported period ended;
- Statement of Changes in Equity stating all the changes in equity of the financial institution during the reporting period;
- Statement of Cash Flows stating the ability of the financial institution to generate cash and cash equivalents; and
- Notes to the Financial Statements comprising summary of principal accounting policies and explanatory notes that are of significant importance to the stakeholders.

2.1 Statement of Compliance

The financial statements have been prepared and approved by the Board of Directors following Nepal Financial Reporting Standards (NFRSs) with allowed carve-outs as issued by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN). The significant accounting policies applied in the preparation of financial statements are set out in Note - 3. These policies have been consistently applied to all the years presented except for the changes in accounting policies disclosed specifically.

2.2 Reporting period and approval of financial statements

The Financial Institution follows the Nepalese Financial Year based on the Nepalese Calendar starting from the first day of Shrawan (Mid July) of each year to the last day of Asar (Mid July) of the next year. Comparative reporting period figures have been restated/reclassified wherever necessary by the standards/regulations and/or for better presentation which has been disclosed separately, wherever necessary.

The accompanied Financial Statements have been approved by the Board of Directors on its 221st meeting held on Magh 06, 2079. The Board acknowledges the responsibility of preparation of financial statements of the Financial Institution and has been recommended for approval by shareholders in the 13th Annual General Meeting.

2.3 Functional and presentation currency

Financial Statements are denominated in Nepalese Rupees (NPR), which is the functional and presentation currency of the Financial Institution. There was no change in the presentation and functional currency during the year under review. The figures are rounded to nearest rupee unless otherwise indicated.



2.4 Use of Estimates, Assumptions, and Judgments

As a result of the uncertainties inherent in business activities, many items in Financial Statements cannot be measured with precision but can only be estimated. Estimation involves judgements based on the latest available, reliable information. An estimate may need revision if changes occur in the circumstances on which the estimate was based or as a result of new information or more experience. During the preparation of the financial statements, NFRS requires the management to make critical accounting judgments, estimates, and assumptions in applying the accounting policies that have a material impact on the financial statements.

The underlying assumption made while making accounting estimates are periodically reviewed and such revision is recognized in the period in which the estimates are revised and are applied prospectively. Change in estimates is not the correction of an error. Disclosures of the accounting estimate have been applied along with the nature and effect of changes of accounting estimates in the relevant section of the notes wherever the estimates have been applied.

2.5 Changes in Accounting policies

Generally accepted accounting policies are followed consistently throughout the accounting period, so as to present the general-purpose financial statements ensuring comparability both with the entity's financial statements of previous periods and with the financial statements of other comparable entities. However, the changes when required by NFRS or due to the requirement that results in the financial statements providing more reliable and more relevant information about the effects of the transactions, other events or conditions on the entity's financial position, financial performance or cash flows are made and the changes are applied retrospectively.

2.6 New standards in issue but not yet effective

As per the guidelines of the ICAN, When International Accounting Standard Board revises, amends or withdraws International Accounting Standards, IFRSs, IFRIC or SIC, such revisions, amendments and withdrawals shall accordingly be treated as effected with immediate revision, amendment and withdrawal in NFRS by ASB as well, to the extent not in conflict with existing national laws. Few carve outs on applicable Accounting Standards as provided by the Institute of Chartered Accountants of Nepal have been used by the financial institution. Further, a number of new standards and amendments to the existing standards and interpretations have been issued by International Accounting Standard Board after the pronouncements of NFRS with varying effective dates. Those become applicable when Accounting Standard Board Nepal incorporates them within NFRS.

2.7 New Standards and interpretation not adopted

In preparing financial statements, Standards and pronouncements issued by Accounting Standard Board Nepal has been adopted. Management has used its assumptions and understandings for the preparation of financial statements under compliance with NFRS, however certain interpretations might vary regarding the recognition, measurement, and other related provisions where the standards are not specific and not clear.

2.8 Discounting

When the realization of assets and settlement of obligation is for more than one year, the Financial Institution considers the discounting of such assets and liabilities where the impact is material. Various internal and external factors have been considered for determining the discount rate to be applied to the Cash Flows of the Financial Institution. Management considers Lease payments under an operating lease to be recognised as an expense when accrued as the payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases.

3 Significant Accounting Policies

The principal accounting policies applied by the Financial Institution in the preparation of these financial statements are presented below. These policies have been consistently applied to all the years presented unless stated otherwise.

3.1 Basis of Measurement

The financial statements are prepared on the historical-cost basis except for the following material items in the statement of financial position:

- Defined benefit schemes, surpluses and deficits are measured at fair value.
- Liabilities for defined benefit obligations are recognized at the present value of the defined benefit obligation less the fair value of the plan assets.
- Financial assets and liabilities at fair value through profit or loss or other comprehensive income are measured at fair value.



- Financial assets and financial liabilities held at amortized cost at measured using a rate that is a close approximation of effective interest rate.

Estimates and underlying assumptions are reviewed on an ongoing basis and are based on historical experience and other factors, including expectations of future events that are believed to be reasonable under the circumstances. Actual results could differ from those estimates. Any revisions to accounting estimates are recognized prospectively in the period in which the estimates are revised and in the future periods. The areas involving a higher degree of judgement or complexity, or areas where assumptions and estimates are significant to the financial statements are disclosed in notes.

Offsetting

Financial Assets and Financial Liabilities are netted off only when there is a legally enforceable right to offset the recognised amounts and there is an intention to settle on a net basis, or to realise the assets and settle the liability simultaneously.

Materiality and Aggregation

In compliance with NFRS 1 - Presentation of Financial Statements, each material class of similar items is presented separately in the financial Statements. Items of dissimilar nature or functions are presented separately unless they are material. Such presentation of line items is consistent with the format issued by NRB.

3.2 Cash and cash equivalent

Cash and cash equivalent comprise of the total amount of cash-in-hand, balances with other bank and financial institutions, money at call, short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value and are used by the management of its short-term commitments.

3.3 Financial assets and financial liabilities

Financial assets refer to assets that arise from contractual agreements that result in future cash inflows or from owning equity instruments of another entity. Since financial assets derive their value from a contractual claim. These are non-physical in form and are usually regarded as more liquid than other tangible assets. Common examples of financial assets are cash, cash equivalents, bank balances, placements, investments in debt and equity instruments, derivative assets and loans and advances.

Financial liabilities are obligations that arise from contractual agreements and that require settlement by way of delivering cash or another financial asset. Settlement could also require exchanging other financial assets or financial liabilities under potentially unfavourable conditions. Settlement may also be made by issuing own equity instruments. Common examples of financial liabilities are due to banks, derivative liabilities, deposit accounts, money market borrowings and debt capital instruments.

Recognition

The Financial Institution initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. The Financial Institution initially recognize loans and advances, deposits, and debt securities/ subordinated liabilities issued on the date that they are originated which is the date that the Financial Institution becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debentures, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which the Financial Institution commits to purchase/acquire the financial assets. Regular purchase and sale of financial assets are recognized on trade date. All financial assets and liabilities are initially recognized at their cost value and are subsequently presented as per NFRS based on the respective classification.

Classification

i. Financial Assets

The Financial Institution classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Financial Institution's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets. The two classes of financial assets are as follows:

1. Financial assets measured at amortized cost

The Financial Institution classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- a) The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows, and
- b) The contractual terms of the financial asset give rise on specified dates to cash flows that are Solely Payments of Principal and Interest on the principal amount outstanding.

2. Financial asset measured at fair value



Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

a) *Financial assets at fair value through profit or loss*

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

b) *Financial assets at fair value through other comprehensive income*

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Financial Institution makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value though other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

ii. Financial Liabilities

The Financial Institution classifies the financial liabilities as follows:

a) *Financial liabilities at fair value through profit or loss*

Financial liabilities are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost is directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value are recognized at profit or loss.

b) *Financial liabilities measured at amortized cost*

All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently measured at amortized cost using effective interest method.

Measurement

i. Financial assets at FVTOCI

On initial recognition, the Financial Institution can make an irrevocable election (on an instrument-by instrument basis) to present the subsequent changes in fair value in other comprehensive income pertaining to investments in equity instruments. This election is not permitted if the equity investment is held for trading. These elected investments are initially measured at fair value. Subsequently, they are measured at fair value with gains and losses arising from changes in fair value recognized in other comprehensive income and accumulated in the 'Fair Value Reserve'. The cumulative gain or loss is not reclassified to Statement of Profit and Loss on disposal of the investments.

Dividends on these investments in equity instruments are recognized in Statement of Profit and Loss when the Financial Institution's right to receive the dividends is established, it is probable that the economic benefits associated with the dividend will flow to the entity, the dividend does not represent a recovery of part of the cost of the investment and the amount of dividend can be measured reliably.

ii. Financial assets at fair value through profit or loss (FVTPL)

Investments in equity instruments are classified as at FVTPL unless the Financial Institution irrevocably elects on initial recognition to present subsequent changes in fair value in other comprehensive income for investments in equity instruments which are not held for trading. Debt instruments that do not meet the amortized cost criteria or FVTOCI criteria are measured at FVTPL. In addition, debt instruments that meet the amortized cost criteria or the FVTOCI criteria but are designated as at FVTPL are measured at FVTPL.

A financial asset that meets the amortized cost criteria or debt instruments that meet the FVTOCI criteria may be designated as at FVTPL upon initial recognition if such designation eliminates or significantly reduces a measurement or recognition inconsistency that would arise from measuring assets or liabilities or recognizing the gains and losses on them on different bases.

Financial assets at FVTPL are measured at fair value at the end of each reporting period, with any gains or losses arising on re-measurement recognized in the Statement of Profit and Loss. Dividend on financial assets at FVTPL is recognized when the Institution's right to receive the dividends is established, it is probable that the economic benefits associated with the dividend will flow to the entity, the dividend does not represent a recovery of part of the cost of the investment and the amount of dividend can be measured reliably.

iii. Financial liabilities at FVTPL

Financial liabilities are classified as at FVTPL when the financial liability is held for trading or is designated as at FVTPL.



Financial liabilities at FVTPL are stated at fair value, with any gains or losses arising on remeasurement recognized in Statement of Profit and Loss. The net gain or loss recognized in Statement of Profit and Loss incorporates any interest paid on the financial liability and is included in the 'Other Income' line item.

However, for non-held-for-trading financial liabilities that are designated as at FVTPL, the amount of change in the fair value of the financial liability that is attributable to changes in the credit risk of that liability is recognized in other comprehensive income, unless the recognition of the effects of changes in the liability's credit risk in other comprehensive income would create or enlarge an accounting mismatch in profit or loss, in which case these effects of changes in credit risk are recognized in Statement of Profit and Loss. The remaining amount of change in the fair value of liability is always recognized in Statement of Profit and Loss. Changes in fair value attributable to a financial liability's credit risk that are recognized in other comprehensive income are reflected immediately in retained earnings and are not subsequently reclassified to Statement of Profit and Loss.

iv. Financial liabilities subsequently measured at amortized cost

Financial liabilities that are non-held-for-trading and are not designated as at FVTPL are measured at amortized cost at the end of subsequent accounting periods. The carrying amount of financial liabilities that are subsequently measured at amortized cost are determined based on the effective interest method. Interest expense that is not capitalized as part of costs of an asset is incorporated in the 'Finance Expenses' line item.

The effective interest method is a method of calculating the amortized cost of a financial liability and of allocating interest expense over the relevant period. The effective interest rate is the rate that exactly discounts estimated future cash payments (including all fees paid or received that form an integral part of the effective interest rate, transaction costs and other premiums or discounts) through the expected life of the financial liability, or (where appropriate) a shorter period, to the net carrying amount on initial recognition.

De-recognition

De-recognition of financial assets

The Financial Institution derecognizes a financial asset when the contractual rights to receive the cash flows from the financial asset expire, or when it transfers the financial asset in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Institution neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

Any interest in such transferred financial assets that qualify for de-recognition that is created or retained by the Financial Institution is recognized as a separate asset or liability. On de-recognition of a financial asset, the difference between the carrying amount of the asset, and the sum of;

- (i) The consideration received, and
- (ii) Any cumulative gain or loss that had been recognized in other comprehensive income is recognized in retained earnings.

The Financial Institution enters into transactions whereby it transfers assets recognized on its Statement of Financial Position, but retains either all or substantially all of the risks and rewards of the transferred assets or a portion of them. If all or substantially all risks and rewards are retained, then the transferred assets are not derecognized. Transfers of assets with retention of all or substantially all risks and rewards include, for example repurchase transactions.

De-recognition of financial liabilities

A financial liability is derecognized when the obligation under the liability is discharged or cancelled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a de-recognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.

Determination of fair value

'Fair value' is the price that would be received to sell an asset or paid to transfer a liability (exit price) in an orderly transaction between market participants at the measurement date in the principal or, in its absence, the most advantageous market to which the Financial Institution has access at that date. The fair value of a liability reflects its non-performance risk.

When available, the Financial Institution measures the fair value of an instrument using the quoted price in an active market for that instrument. A market is regarded as active if transactions for the asset or liability take place with sufficient frequency and volume to provide pricing information on an ongoing basis. If there is no quoted price in an active market, then the Financial Institution uses valuation techniques that maximize the use of relevant observable inputs and minimize the use of unobservable inputs. The chosen valuation technique incorporates all of the factors that market participants would take into account in pricing a transaction.



The fair value measurement hierarchy is as follows:

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where there are unobservable inputs of the instruments. The inputs are not based on observable market data.

The best evidence of the fair value of a financial instrument at initial recognition is normally the transaction price i.e. the fair value of the consideration given or received. If the Financial Institution determines that the fair value at initial recognition differs from the transaction price and the fair value is evidenced neither by a quoted price in an active market for an identical asset or liability (Level-1 valuation) nor based on a valuation technique that uses only data from observable markets (Level-2 valuation), then the financial instrument is initially measured at fair value, adjusted to defer the difference between the fair value at initial recognition and the transaction price. Subsequently, that difference is recognized in profit or loss on an appropriate basis over the life of the instrument but not later than when the valuation is wholly supported by observable market data or the transaction is closed out. In case the fair value is evidenced by a quoted price in an active market for an identical asset or liability (Level-1 valuation), the difference between the transaction price and fair value is recognized in profit or loss immediately.

Impairment

At each reporting date, the Financial Institution assesses whether there is objective evidence that a financial asset or the group of financial assets not carried at fair value through profit or loss are impaired. A financial asset or the group of financial assets is impaired when objective evidence demonstrates that a loss event has occurred after the initial recognition of the asset(s), and that the loss event has an impact on the future cash flows of the asset(s) that can be estimated reliably.

Objective evidence that financial assets are impaired can include significant financial difficulty of the borrower or issuer, default or delinquency by a borrower, project of the borrower having negative cash flows or negative net worth, restructuring of a loan or advance by the Financial Institution on terms that the Financial Institution would not otherwise consider, indications that a borrower or issuer will enter bankruptcy, the disappearance of an active market for a security, or other observable data relating to the group of assets such as adverse changes in the payment status of borrowers or issuers in the group, or economic conditions that correlate with defaults in the Financial Institution. In addition, for an investment in an equity security, a significant or prolonged decline in its fair value below its cost is objective evidence of impairment.

In case of financial difficulty of the borrower, the Financial Institution considers to restructure loans rather than take possession of collateral. This may involve extending the payment arrangements and agreement of new loan conditions. Once the terms have been renegotiated, any impairment is measured using the EIR method and the loan is no longer considered past due. Management continually reviews renegotiated loans to ensure that all criteria are met and that future payments are likely to occur. The loans continue to be subject to an individual or collective impairment assessment, calculated using the loan's original EIR.

Impairment of financial assets measured at amortized cost. The Financial Institution considers evidence of impairment for loans and advances measured at amortized cost at both specific asset and collective level. The Financial Institution first assesses individually whether objective evidence of impairment exists for financial assets that are individually significant and that are not individually significant are assessed on collectively.

If there is objective evidence that an impairment loss has been incurred, the amount of the loss is measured as the difference between the asset's carrying amount and the present value of estimated future cash flows. The carrying amount of the asset is reduced through the use of an allowance account and the amount of the loss is recognized in profit or loss. Interest income continues to be accrued on the reduced carrying amount and is accrued using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss.

Impairment of loans and advances portfolios are based on the judgments in past experience of portfolio behaviour. In assessing collective impairment, the Financial Institution uses historical trends of the probability of default, the timing of recoveries and the amount of loss incurred, adjusted for management's judgment as to whether current economic adjustment are such that the actual losses are likely to be greater or less than suggested by historical trends. Probability of default pattern and loss given default pattern are regularly benchmarked against actual outcomes to ensure that they remain appropriate.



Impairment has been considered as per carve-out issued by ICAN where impairment as per NFRS or as per NRB Directive whichever is higher.

Loans together with the associated allowance are written off when there is no realistic prospect of future recovery and all collateral has been realized or has been transferred to the Financial Institution. If in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the allowance account. If a write off is later recovered, the recovery is recognized in the 'non-operating income'.

3.4 Trading assets

There were no trading assets held by the Financial Institution during the year.

3.5 Property and Equipment

a) Recognition and Measurement

Property and Equipment are recognized if it is probable that future economic benefits associated with the assets will flow to the Financial Institution and the cost of the asset can be reliably measured. The cost includes expenditures that are directly attributable to the acquisition of the assets. Cost of self-constructed assets includes followings:

- Cost of materials and direct labour;
- Any other cost directly attributable to bringing the assets to the working condition for their intended use; and
- Capitalized borrowing cost.

Property and equipment are measured at cost less accumulated depreciation and accumulated impairment loss if any. Neither class of the property and equipment are measured at revaluation model nor is their fair value measured at the reporting date. Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the entity. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred. Any gain or losses on de-recognition of an item of property and equipment is recognized in profit or loss.

b) Depreciation

Property and Equipment's are depreciated from the date they are available for use on Straight Line method over the estimated useful life as determined by the Management. Depreciation is charged to profit or loss. Land is not depreciated. Charging of depreciation is ceased from earlier of: the date from which the asset is classified as held for sale or from the date of derecognition. The estimated useful life of significant items of property and equipment for current year and comparative period are as follows:

Class of Assets	Rate of Depreciation
Building	5%
Computer and Accessories	25%
Vehicles	20%
Furniture, Fixture and Equipment's	25%

Assets costing less than NPR 5000 are fully expensed in the year of purchase.

The additional information on gross carrying amount and the accumulated depreciation (aggregated with accumulated impairment loss, if any) is presented in the Note-4 separately.

3.6 Goodwill and Intangible assets

There is no Goodwill and Intangible Assets held by the Financial Institution during the year.

3.7 Investment Property

There is no Investment Property held by the Financial Institution during the year.

3.8 Income tax

Tax expense is the aggregate amount included in the determination of profit or loss for the period in respect of current and deferred taxes. The Financial Institution applies NAS 12 – "Income Taxes" for the accounting of Income Tax. Income tax expense is recognized in profit or loss, except to the extent it relates to items recognized directly in equity or directly in other comprehensive income. Tax expense relating to items recognized directly in other comprehensive income is recognized in the Statement of Other Comprehensive Income.

Current Tax

Current tax comprises the amount of income taxes payable (or recoverable) in respect of the taxable profit (or tax loss) for the reporting period, and any amount adjusted to the tax payable (or receivable) in respect of previous years. It is measured using tax rates enacted, or substantively enacted, at the reporting date.



The Financial Institution has determined tax provision for the reported period based on its accounting profit for that period, and incorporating the effects of adjustments for taxation purpose as required under the Income Tax Act, 2058 and amendments thereto, using a corporate tax rate of 30%.

Current tax for current and prior periods shall, to the extent unpaid, be recognized as liability. If the amount already paid in respect of current and prior periods exceeds the amount due for those periods, the excess shall be recognized as an asset. Moreover, the benefit relating to a tax loss can be carried back to recover current tax of a previous period shall be recognized as an asset. Explanatory information on current tax calculation is stated in Note-4.9.

Deferred Tax

Deferred tax liabilities are the amounts of income taxes payable in future periods in respect of taxable temporary differences. Deferred tax assets are the amounts of income taxes recoverable in future periods in respect of:

- (a) deductible temporary differences;
- (b) the carry forward of unused tax losses; and
- (c) the carry forward of unused tax credits.

Deferred tax is recognized at the reporting date in respect of temporary differences between the carrying amounts of assets or liabilities for financial reporting purposes and the corresponding amounts used for taxation purposes.

Deferred tax assets are recognized for all deductible temporary differences, carried forward unused tax credits and carried forward unused tax losses (if any), to the extent that it is probable that future taxable profits will be available against which they can be claimed. Deferred tax liabilities are the amounts of income taxes payable in future periods in respect of taxable temporary differences.

The carrying amount of deferred tax assets is reviewed at each reporting date and reduced to the extent that it is no longer probable that the related tax benefit will be realized. Deferred tax assets and liabilities are measured at the tax rates that are expected to be applied to temporary differences when they will be reversed, using tax rates enacted, or substantively enacted, at the reporting date. Deferred tax income or expense relating to items recognized directly in equity is recognized in Other Comprehensive Income.

The measurement of deferred tax liabilities and deferred tax assets shall reflect the tax consequences that would follow from the manner in which the entity expects, at the end of the reporting period, to recover or settle the carrying amount of its assets and liabilities.

The income taxes levied to the Financial Institution relates to the same taxation authority and the taxation laws permit the entity to make or receive a single net payment. Therefore, the Financial Institution has legally enforceable right to set off a current tax asset against a current tax liability. Explanatory information on deferred tax calculation is stated in Note - 4.13.

3.9 Deposits, debt securities issued, and subordinated liabilities

The Financial Institution's deposits consist of money placed into the Financial Institution by its customers and members. These deposits are made to deposit accounts such as term deposit accounts, savings deposit accounts.

3.10 Provisions

The Financial Institution applies NAS 37 – “Provisions, Contingent Liabilities & Contingent Assets” in the accounting of provisions.

A provision is a liability of uncertain timing or amount. A provision shall be recognized when:

- (a) an entity has a present obligation (legal or constructive) as a result of a past event;
- (b) it is probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation; and
- (c) a reliable estimate can be made of the amount of the obligation. If these conditions are not met, no provision shall be recognized.

The amount recognized as a provision is the best estimate of the consideration required to settle the present obligation at the end of the reporting period, taking into account the risks and uncertainties surrounding the obligation. When a provision is measured using the cash flows estimated to settle the present obligation, its carrying amount is the present value of those cash flows (when the effect of the time value of money is material).

A disclosure for contingent liabilities is made where there is:

- a possible obligation that arises from past events and whose existence will be confirmed only by the occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the entity; or
- present obligation that arises from past events but is not recognized because:



- o It is not probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation; or
- o The amount of the obligation cannot be measured with sufficient reliability.

A contingent asset is a possible asset that arises from past events and whose existence will be confirmed only by the occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the entity.

3.11 Revenue Recognition

Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Financial Institution and can be measured reliably. The Financial Institution applies NAS 18 – “Revenue” in the accounting of revenue unless otherwise stated.

The basis of income recognition is mentioned below:

i. Interest income

Interest income is recognized under an accrual basis (using the effective interest rate method) in the profit or loss for all interest-bearing financial assets except loans categorized as bad loans measured at amortized cost. Effective Interest Rate is the rate that exactly discounts estimated future cash receipts or cash payments through the expected life of a financial asset to the net carrying amount of the financial asset. Effective Interest Rate method is a method of calculating the amortized cost of a financial asset and of allocating the interest income and service income over the relevant period.

NFRS Requirement

NFRS requires interest income to be recognized using the effective interest method, except for those classified at fair value through profit or loss. The effective interest method is a method of calculating the amortized cost of a financial asset and of allocating the interest income and service income over the expected life of the financial instrument. The effective interest rate is the rate that exactly discounts the estimated future cash payments or receipts over the expected life of the financial instrument or, when appropriate, a shorter period, to the net carrying amount of the financial asset or financial liability. The effective interest rate is calculated on initial recognition of the financial asset or liability by estimating the future cash flows after considering all the contractual terms of the instrument but not future credit losses. The calculation includes all amounts expected to be paid or received by the Financial Institution including expected penalties that are an integral part of the overall return. Direct incremental transaction costs related to the acquisition, issue, or disposal of financial instruments are also taken into account in the calculation. Once a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is recognized using the rate of interest used to discount the future cash flows to measure the impairment loss.

Carve-out for Effective Interest Rate (EIR) method

The Financial Institution has availed the carve-out for interest income recognition by applying the rate implicit on individual loan products. Considering the amount of renewal and initial service fees that the Financial Institution charges on the loans and applying the EIR method would not be practical. Hence, initial service fees have been recognized during the period when such income accrues rather than being included within the component of interest income under the EIR method.

Accrued Interest has been accounted as per "Guideline on Recognition of Interest Income, 2019" issued by Nepal Rastra Bank, in July 2019. Total Interest Accrued of Rs.4,87,39,068 accounted as income during the respective financial years.

ii. Fee and commission income

Fees and commission income that is integral to the effective interest rate on a financial asset is included in the measurement of effective interest rate. Other fees and commission income including management fees, service charges are recognized as and when the related services are performed.

iii. Dividend income

A dividend on investment in a resident company is recognized when the right to receive payment is established. Dividend income is presented in other operating income, net income from other financial instruments at fair value through profit or loss, or other revenue based on the underlying classification of the equity instruments.

iv. Net Trading Income

The Financial Institution does not have Net Trading Income.

v. Net income from other financial instruments at fair value through profit or loss

The Financial Institution presents income other than those presented under interest income, fees and commission income under this heading. Income recognized here includes items such as foreign exchange revaluation gain or loss; dividend on equity investments that are measured at FVTOCI; gain or loss on disposal of property and equipment; gain and loss on



disposal of investment property; and gain or loss on disposal of investment securities except for equity investments measured at FVTOCI.

3.12 Interest expense

Interest expenses on all financial liabilities including deposits are recognized in profit or loss using the effective interest rate method. Interest expenses on all trading liabilities are considered to be incidental to the Financial Institution's trading operations and are presented together with all other changes in fair value of trading assets and liabilities in net trading income.

3.13 Employees Benefits

Employee benefits are all forms of consideration given by an entity in exchange for service rendered by employees. The Financial Institution's remuneration package includes both short term and long-term benefits and comprises of: salary, allowances, paid leave, accumulated leave, gratuity, provident fund and annual statutory bonus. The Financial Institution applies NAS 19 – "Employee Benefits" in accounting of all employee benefits and recognizes the followings in its financial statements:

- a liability when an employee has provided service in exchange for employee benefits to be paid in the future; and
- an expense when the Financial Institution consumes the economic benefit arising from service provided by an employee in exchange for employee benefits.

Explanatory information on personnel expense is stated in Note-4.34.

a) Short Term Employee Benefits

Short term employee benefit obligations are employee benefits (other than termination benefits) that are expected to be settled wholly before twelve months after the end of annual reporting period in which the employees render the related service. This includes all the following items (if payable within 12 months after the end of the reporting period):

- wages, salaries and social security contributions;
- paid annual leave and paid sick leave;
- non-monetary benefits

The Financial Institution shall recognize the undiscounted amount of short-term employee benefits expected to be paid in exchange for that service.

A liability is also recognized for the amount expected to be paid under bonus required by the prevailing Bonus Act, pay the amount as a result of past service provided by the employee and the obligation can be estimated reliably under short term employee benefits.

b) Post-Employment Benefit Plan

Post-employment benefit plan includes followings:

i. Defined Contribution Plan

Under defined contribution plans the Financial Institution's legal or constructive obligation is limited to the amount that it agrees to contribute to the fund. Obligations for contributions to defined contribution plans are recognized as personnel expense in profit or loss in the periods during which the related service are rendered by employees. Pre-paid contributions are recognized as an asset to the extent that cash refund or reduction in future payments is available. Contributions to a defined contribution plan being due for more than 12 months after the end of the period in which the employee render the service are discounted at their present value.

Financial Institution provides "Employees Provident Fund" to the employees entitled to receive benefits under the provident fund act, a defined contribution plan in which both the employee and the Financial Institution contribute monthly at a pre-determined rate (currently, 10% of the basic salary plus grade). Financial Institution does not assume any future liability for provident fund benefits other than its annual contribution.

ii. Defined Benefit Plan

The Financial Institution provides Gratuity Plan as defined benefits to its employees. These benefits are post-employment benefit plans and are paid based on length of service. These benefit plans are funded whereas the Financial Institution makes earmark investment of these funds. The gratuity plan provides for lump sum payments to vested employees at retirement or upon death while in employment or on termination of employment for an amount equivalent defined days' eligible salary payable for each completed year of service.

Gratuity

The Financial Institution provides for gratuity on accrual basis covering eligible employees in terms of Employee Service Byelaws of the Financial Institution. The plan provides for lump sum payments to vested employees at retirement or upon death while in employment or on termination of employment for an amount equivalent defined



days' eligible salary payable for each completed years of service. The Financial Institution accounts for the liability for gratuity as per the actuarial valuation.

c) Termination Benefits

Termination benefits are recognized as expense when the Financial Institution is demonstrably committed, without realistic possibility of withdrawal, to a formal plan to provide termination benefits to employees as a result of an offer made to encourage voluntary redundancy. Termination benefits are recognized if the Financial Institutions made an offer for voluntary redundancy, it is probable that the offer will be accepted and the number of acceptances can be measured reliably. If the benefits are payable in more than 12 months after the reporting date, they are discounted to their present value.

d) Other Long-Term Benefits

The Financial Institution's net obligation in respect of long-term employee benefits, other than gratuity, is the amount of future benefits that employees have earned in return for their service in the current and prior periods. That benefit is discounted to determine its present value, and the fair value of any related assets is deducted. The Financial Institution has recognized accumulated leave liability as other long term employee benefits. The discount rate is the average yield at the reporting date on current government bonds.

3.14 Leases

The determination of whether an arrangement is a lease, or contains a lease, is based on the substance of the arrangement at the inception date and requires an assessment of whether the fulfilment of the arrangement is dependent on the use of a specific asset or assets and the arrangement conveys a right to use the asset, even if that right is not explicitly specified in an arrangement. The Financial Institution availed the carve outs as per NAS 17 "Lease" as the management considers Lease payments under an operating lease to be recognised as an expense when accrued as the payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases.

3.15 Share capital and reserves

The Financial Institution applied NAS 32, "Financial Instruments: Presentation" to determine whether the financial instrument is either a financial liability or equity. A financial liability is a contractual obligation to deliver cash or another financial asset, or the variable number of its own equity shares to the holder of the instruments or to exchange financial assets or financial liabilities with another entity under conditions that are potentially unfavourable to the entity.

Dividends and other returns to equity holders are recognized when the owner's right to receive payment is established.

3.16 Earnings per share including diluted

Basic earnings per equity share are computed as per NAS 33 "Earnings per Share". Basic earnings per equity share are computed by dividing net profit after tax by the weighted average number of equity shares outstanding during the year. Bonus shares involve the issue of shares without any consideration and hence do not change the resources available to the entity. Accordingly, adjustments of bonus shares issued have been done.

The entity does not hold any dilutive potential ordinary shares, and hence the Basic EPS itself is the Diluted EPS.

The entity has no discontinued operation and so the amounts per share for the continued and discontinued operation have not been reported.

3.17 Segment Reporting

An operating segment is a component of the entity that engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity), whose operating results are regularly reviewed by the entity's Chief Operating Decision Maker to make decisions about resource allocation to each segment and assess its performance and for which discrete financial information is available.

The Financial Institution has identified segments based on the geographic locations of its offices in the seven provinces of the country. Interest earnings generated while conducting businesses under different segments are reported under the respective segment. All business transactions of business units located in a particular province are grouped together.



5. Disclosures & Additional Information

5.1 Risk Management & Risk Management Framework

Risk is inherent in the Financial Institution's activities but is managed through a process of ongoing identification, measurement and monitoring, subject to risk limits and other controls. This process of risk management is critical to the Financial Institution's continuing profitability and each individual within the Financial Institution is accountable for the risk exposures relating to his or her responsibilities. The Bank is mainly exposed to;

1. Liquidity Risk
2. Interest Rate Risk
3. Credit Risk
4. Operational Risk

The Board of Directors has overall responsibility for the establishment and oversight of the Financial Institution's risk management framework. Risk Committee is responsible for overall risk management of the Financial Institution which includes managing, assessing, identifying, monitoring and reducing pertinent macro and micro-economic level business risks that could interfere with Financial Institution's objective and goals and whether the Financial Institution's is in substantial compliance with its internal operating policies and other applicable regulations and procedures, external, legal, regulatory or contractual requirements on a continuous basis. Further, Risk Committee ensures integration of all major risk in capital assessment process. Risk management policies and systems are reviewed annually to reflect changes in market conditions, products and services offered. The Financial Institution, through its training and management standards and procedures, continuously updates and maintains a disciplined and constructive control environment, in which all employees are assigned and made to understand their respective roles and responsibilities.

Liquidity Risk

Liquidity risk is the risk that the Financial Institution will encounter difficulties in meeting its financial commitments that are settled by delivering cash or another financial asset. Hence the Financial Institution may be unable to meet its payment obligations when they fall due under both normal and stress circumstances. To limit this risk, management has arranged diversified funding sources in addition to its core deposit base, and adopted a policy of continuously managing assets with liquidity in mind and of monitoring future cash flows and liquidity on a daily basis. The Financial Institution has formulated separate liquidity risk management policy and developed internal control processes and contingency plans for managing liquidity risk. This incorporates an assessment of expected cash flows and the availability of high-grade collateral which could be used to secure additional funding if required.

The Financial Institution maintains a portfolio of highly marketable and diverse assets assumed to be easily liquidated in the event of an unforeseen interruption of expected cash flow. The Financial Institution also has committed lines of credit that could be utilized to meet liquidity needs. Further, the Financial Institution maintains a statutory deposit with the Nepal Rastra Bank equal to approx. 3.19% of customer local deposits. In accordance with the Financial Institution's policy, the liquidity position is assessed and managed under a variety of scenarios, giving due consideration to stress factors relating to both the market in general and specific to the Financial Institution. The most important of these is to maintain the required ratio of liquid assets to liabilities, to meet the regulatory requirement. Liquid assets consist of cash, short-term bank deposits and liquid debt securities available for immediate sale.

Interest Rate Risk

Interest Rate Risk includes risk arising due to adverse movements in the interest rates and equity price. Our exposure to interest rate risk arises predominantly from customer driven transactions. The Financial Institution focuses on risk management in compliance with Risk Management Guidelines prescribed by NRB, also by addressing interest rate risk in regular interval to strengthen the risk management. The interest rate risk is managed within the risk tolerances and market rate risk set by ALCO.

Sensitivity Analysis

Particulars	Name of Variables	Changes in Variables	Current Year		Previous Year	
			Financial effect on		Financial effect on	
			Profit before Tax	Equity	Profit before Tax	Equity
Increase in Variable	Cost of Funds	(+) 1%	1,86,93,227	-	1,36,10,293	-
Decrease in Variable	Cost of Funds	(-) 1%	(1,86,93,227)	-	(1,36,10,293)	-
Increase in Variable	Interest Rate	(+) 1%	Cap on Max. Int. Rate	-	Cap on Max. Int. Rate	-
Decrease in Variable	Interest Rate	(-) 1%	(39,653,707)	-	(30,481,282)	-



Credit Risk

The risk of potential loss because of counterparty failure to meet its obligations to pay the credit obtained from Financial Institution as per the agreed terms is known as credit risk. A loan application form which has been used by Institution, includes all the relevant data and information required for assessment of borrowers' background, business and experience, financial statement of borrower, credibility, sector wise analysis etc.

Operational Risk

"Operational risk is the risk of losses arising from failed internal processes, systems failure, human error, fraud or external events. When controls fail to perform, operational risks can cause damage to reputation, have legal or regulatory implications, or lead to financial loss. Strategic and Reputational Risks are not covered in Operational Risk.

Effective operational risk management systems aims to minimizing losses and customer dissatisfaction due to failure in processes, focusing on flows in products and their design that can expose the Financial Institution to losses due to fraud, analyzing the impact of failures in technology / system, developing plans to meet external shocks that can adversely impact continuity in the Financial Institution's operations. The Financial Institution has introduced a "comprehensive operational risk monitoring and reporting framework" as well as "output checking" at all branches covering all transactions on daily basis to minimize operational risk."

One of the growing risks among others these days is Operations Risk that arises out of inefficient processes and people inside and outside the Financial Institution. Asset Liability Management Committee (ALCO) is the management committee where operating risk, market risk and other risks are discussed, in line with ALM Policy. Information and Technology Division in the Financial Institution reviews and checks the security aspects in line with IT Policy of the Financial Institution. Financial Institution has conducted an IS Audit of the Financial Institution's system and suggestions given by the audit with respect to safety and security standards are being put in place.

" Financial Institution has separate division to oversee operation risk including Compliance of KYC and AML. The division is headed by senior level staff with adequate access to the daily report, operational processes and right to recommend the changes in the system and procedures. All the activities are undertaken in line with the set criteria in the Standing Instruction Manual, policies and guidelines including Directives and circulars from central bank (the regulatory authority). Similarly daily functions at operations are independently reported through separate reporting line other than business generation and credit risk where independence of checking and control is complied with.

Fair Value of Financial Assets & Liabilities

Financial Instruments are recorded at fair value. The following is a description of how fair values are determined for financial instruments that are recorded at fair value using valuation techniques. These incorporate the Financial Institution's estimate of assumptions that a market participant would make when valuing the instruments.

For all financial instruments where fair values are determined by referring to externally quoted prices or observable pricing inputs to models, independent price determination or validation is obtained. In an inactive market, direct observation of a traded price may not be possible. In these circumstances, the Financial Institution uses alternative market information to validate the financial instrument's fair value, with greater weight given to information that is considered to be more relevant and reliable. Financials assets measured at fair value (either through PL or OCI), primarily consisting of quoted equities and Quoted Mutual Fund units, are valued using the quoted market price in active markets as at the reporting date. If unquoted, those are carried at cost.

Financial investments - Measured through OCI

Financials assets measured through OCI, primarily consist of quoted equities and Quoted Mutual Fund units ,are valued using the quoted market price in active markets as at the reporting date. For unquoted securities those are carried at cost.

5.2 Capital Management

Financial Institution shall disclose following information in regard of Capital Management:

i) Qualitative Disclosures

Nepal Rastra Bank has directed the Financial Institution to develop own internal policy, procedures and structures to manage all material risk inherent in business for assessing capital adequacy in relation to the risk profiles as well as strategies for maintaining capital levels. This includes basic requirements of having good governance, efficient process of managing all material risks and an effective regime for assessing and maintaining adequate capital. The Financial Institution has various BODs approved risk management policies for proper governance.

ii) Quantitative Disclosures

1. Capital Structure and Capital adequacy



• **Tier 1 capital and breakdown of its components**

Particulars	Amount (Rs.)
Paid-up Equity Share Capital	312,875,411
Proposed Bonus Equity Shares	-
Share Premium	-
Irredeemable Preference Share	-
Statutory General Reserve	60,001,904
Retained Earnings	86,053,022
Capital Redemption Reserve	-
Capital Adjustment Fund	-
Calls in Advance	-
Other Free Reserves	-
Deductions	7,542,957
a. Goodwill	-
b. Deferred Tax Assets	7,542,957
c. Investment on shares and securities in excess of limits	-
d. Investment to the company having financial interest	-
e. Fictitious assets	-
f. Investment on land and building for self-use not complying the Directives of NRB	-
g. Investment on land development and housing construction in excess of limits	-
h. Underwriting shares not sold within stipulated time	-
i. Credit and other facilities banned by the prevailing laws	-
Total Tier 1 Capital	451,387,380

• **Tier 2 capital and breakdown of its components**

Particulars	Amount (Rs.)
Provisions of loan loss made for pass loan	51,451,956
Additional loan loss provision	-
Hybrid capital instruments	-
Unsecured Subordinated Term Debt	-
Exchange Equalization Fund	-
Asset revaluation Fund (max. 2% of Supplementary capital is added automatically)	-
Investment adjustment Fund	-
Total Tier 2 Capital	51,451,956

• **Detailed Information about Subordinated Term Debts**

The Financial Institution does not have any subordinated term debts.

• **Total qualifying capital**

Total Tier 1 Capital	451,387,380
Total Tier 2 Capital	51,451,956
Total Qualifying Capital	502,839,337

• **Capital Adequacy Ratio**

Core Capital Ratio	10.97%
Capital Adequacy Ratio	12.22%

• **Risk Weighted Exposures**

Particulars	Weight (%)	Amount (Rs.)	RWA
A. On-Balance Sheet Items			
Cash Balance	0	6,682,427	-
NRB Balance	0	16,372,750	-
Investment to Govt. Bond	0	-	-
Accrued interests on Govt. bond	0	-	-
Balance on domestic banks and financial institutions	20	111,253,631	22,250,726
Money at call	20	-	-
Investment on shares/debentures/bonds	100	2,000,000	2,000,000
Loans & advances, bills purchase/discount	100	3,965,370,680	3,965,370,680
Fixed assets	100	17,003,470	17,003,470



Other assets (Except advance tax payment)	100	26,625,442	26,625,442
Total of On-Balance Sheet Items (A)		4,145,308,400	4,033,250,318
B. Off-Balance Sheet Items			
Off-Balance-sheet Items	100	-	-
Risk Weighted Exposure for Operational Risk	100	82,906,168	82,906,168
Total of Off-Balance Sheet Items (B)		82,906,168	82,906,168
Total Risk Weighted Exposure (A+B)		4,228,214,568	4,116,156,486

iii) Compliance with external requirement

"The Financial Institution has complied with externally imposed capital requirements to which it is subject and there are no such consequence where the institution has not complied with those requirement."

5.3 Classification of financial assets and financial liabilities

Financial instruments are measured on an ongoing basis either at fair value or at amortized cost. The summary of significant accounting policies describes how the classes of financial instruments are measured, and how income and expenses, including fair value gains and losses, are recognized. The following table analyses the carrying amounts of the financial instruments by category as defined in NAS 39.

Particulars	FVTPL	Amortized Cost	Measured at FVTOCI	Total
Financial Assets				
Cash and Cash Equivalents	-	117,936,058	-	117,936,058
Statutory Balances and Due from Nepal Rastra Bank	-	16,372,750	-	16,372,750
Placement with Bank & Financial Institutions	-	-	-	-
Derivative Financial Instruments	-	-	-	-
Loans and Advances to MFIs & Cooperatives	-	-	-	-
Loans and Advances to Customers	-	3,804,102,915	-	3,804,102,915
Financial Investments - Measured at Fair Value Through PL	-	-	-	-
Financial Investments - Measured at Fair Value Through OCI	-	-	2,000,000	2,000,000
Financial Investments - Measured at Amortized Cost	-	-	-	-
Other Financial Assets	-	-	-	-
Total Financial Assets	-	3,938,411,723	2,000,000	3,940,411,723
Financial Liabilities				
Due From Customers	-	1,468,719,969	-	1,468,719,969
Other Financial Liabilities	-	1,869,322,740	-	1,869,322,740
Other Liabilities	-	99,451,380	-	99,451,380
Total Financial Liabilities	-	3,437,494,089	-	3,437,494,089

5.4 Operating Segment Information

1. General Information

(a) Factors that management used to identify the entity's reportable segments

The Financial Institution's operation is provincially decentralized and duly managed. However strategic and financial policies are monitored and directed from the Head Office. The accounting policies adopted for segment reporting are in line with the accounting policies of the Company, NFRS 8 'Segment Reporting' and Unified Directives to Microfinance, 2077 as issued by NRB.

i) Revenue and Expenses have been identified to a segment based on relationship to operating activities of the segment. Revenue and Expenses which relates to the Institution as a whole and are not allocable to a segment on a reasonable basis have been disclosed as "Unallocable".

ii) Segment Assets and Segment Liabilities represent Assets and Liabilities in respective segments. Investments, tax-related assets, and other assets and liabilities that cannot be allocated to a segment on a reasonable basis have been disclosed as "Unallocable".

iii) Operating segments that do not meet the quantitative threshold as defined in NFRS 8 have been aggregated under the Other Segments. Operating segments not meeting the quantitative threshold and still considered reportable by the management have been disclosed separately. Aggregation is consistent with the core principle of NFRS.

(b) Description of the types of products and services from which each reportable segment derives its revenues

Each segment provides microfinance services such as Loans, Deposits, Micro-Insurance, and Remittance services to low-income families of Nepal. The above mentioned are the main source of revenue for each operating segment.



2. Information about profit or loss, assets, and liabilities

Particulars	Bagmati	Gandaki	Lumbini	Karnali	Sudurpaschim	Unallocated	Total
Revenues from external customers	70,896,811	237,650,654	134,881,818	41,011,928	35,768,572	12,389,580	532,599,363
Intersegment revenues	-	-	-	-	-	-	-
Net Revenue	70,896,811	237,650,654	134,881,818	41,011,928	35,768,572	12,389,580	532,599,363
Interest Revenue	70,896,811	237,650,654	134,881,818	41,011,928	35,768,572	12,389,580	532,599,363
Interest Expense	7,229,987	205,167,412	16,474,679	2,042,468	2,239,753	362,212	233,516,511
Net Interest Revenue	63,666,824	32,483,242	118,407,138	38,969,459	33,528,819	12,027,368	299,082,852
Depreciation and Amortization	534,656	2,990,891	814,423	202,858	230,835	97,362	4,871,025
Segment Profit / (Loss)	63,132,169	29,492,352	117,592,716	38,766,601	33,297,984	104,028,065	386,309,886
Other material non-cash items:	-	-	-	-	-	-	-
Loan Loss Provisions Expenses	9,055,528	37,463,295	19,417,975	5,160,869	4,172,493	(91,320,552)	(16,050,392)
Goodwill Amortization	-	-	-	-	-	-	-
Others Intangible Assets Amortization	-	-	-	-	-	-	-
Impairment of Assets	-	-	-	-	-	-	-
Segment Assets	-	-	-	-	-	-	4,010,134,555
Segment Liabilities	-	-	-	-	-	-	3,437,494,089

3. Measurement of operating segment profit or loss, assets and liabilities

(a) Basis of accounting for any transactions between reportable segments.

Interest earnings generated while conducting businesses under different segments are reported under the respective segment. Equity and Tax Expense are not allocated to the individual segments. For segmentation purpose, all business transactions of offices and business units located in a particular province are grouped together.

(b) Nature of any differences between the measurements of the reportable segments' profits or losses and the entity's profit or loss before income tax.

None

(c) Nature of any differences between the measurements of the reportable segments' assets and the entity's asset.

None

(d) Nature of any changes from prior periods in the measurement methods used to determine reported segment profit or loss and the effect, if any, and

None

(e) Nature and effect of any asymmetrical allocations to reportable segments.

None

4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

a) Revenue

Total revenues from reportable segment	520,209,783
Other Revenues	12,389,580
Elimination of intersegment revenues	-
Entity's Revenue	532,599,363

b) Profit or Loss

Total profit or loss for reportable segments	282,281,821
Other profit or loss	104,028,065
Elimination of intersegment profits	-
Unallocated amounts	(244,638,073)
Profit before income tax	141,671,814



c) Assets

Total assets for reportable segments	-
Other Assets	-
Unallocated amounts	-
Entity's assets	4,010,134,555

d) Liabilities

Total Liabilities for reportable segments	-
Other Liabilities	-
Unallocated Liabilities	-
Entity's liabilities	3,437,494,089

5. Information about product and services

Revenue from each type of product and services	
(a) Microfinance Related Services	532,599,363
(b) Others	-
Total	532,599,363

6. Information about geographical areas

Revenue from following geographical areas	
(A) Domestic	
(a) Province 1	3,080,670
(b) Province 2	2,826,808
(c) Bagmati Province	70,896,811
(d) Gandaki Province	237,650,654
(e) Lumbini Province	134,881,818
(f) Karnali Province	41,011,928
(g) Sudur Paschim Province	35,768,572
(h) Others	(6,482,102)
(B) Foreign	-
Total	532,599,363

7. Information about major customers

Disclosure related to major customers is not applicable as no revenue from a single external customer amount to 10 percent or more of the entity's revenue.

5.5 Share options and share based payment

Not Applicable.

5.6 Contingent liabilities and commitment

The Standard defines a contingent liability as:

- A possible obligation that arises from past events and whose existence will be confirmed only by the occurrence or non-occurrence of one or more uncertain future events not wholly within the control of the entity; or
- A present obligation that arises from events but is not recognized because it is not probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation; or
- The amount of the obligation cannot be measured with sufficient reliability. An entity should not recognize a contingent liability. An entity should disclose a contingent liability, unless the possibility of an outflow of resources embodying economic benefits is remote.



Details of contingent liability are as follows:

Particulars	Current Year	Previous Year
Contingent liabilities	-	-
Undrawn and undisbursed facilities	-	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	-	-
Others	-	-
Total	-	-

5.7 Related Party Disclosures

In the ordinary course of its business operation the Institution has conducted commercial transactions with parties who are defined as related parties in NAS 24 “Related Party Disclosures”. All those transactions were conducted on an arm’s length price basis.

5.7.1 Board Member Allowances and Facilities

The chairperson and other members of the Board are paid NPR 5000 and NPR 4500 respectively per meeting.

The Board of Directors (BOD) has been paid total meeting fees of NPR 3,43,500/- during the reportable financial year. The BOD had held total of 12 Board Meetings during the period.

The meeting fees paid to different Board Level Committees are as follows:

Board Level Committees	No. of Meetings	Meeting Allowances (NPR)
Audit Committee	5	16,000/-
Risk Management Committee	4	18,000/-
Human Resource Committee	4	13,500/-
AML Committee	2	8,000/-
Other Committee (Building Construction)		-
Total		55,500/-

While conducting Board Meetings, the following Board Meeting Expenses has been incurred:

S. No	Particulars	Amount (NPR)
1	Communication Expenses	54,500/-
2	Bus & Air Fare Expenses	1,66,180/-
3	Tiffin & Miscellaneous Expenses	1,27,129/-
Total		3,47,809/-

5.7.2 Loans and Advances extended to Promoters

There are no such benefits extended to Promoters.

5.7.3 Disclosure of a classified list of all related parties

Followings have been identified as related parties for under NAS 24 “Related Party Disclosures”:

KMP	Position
Mr. Keshavnarayan Pradhan	MD
Mr. Phanindra Pandey	DCEO/ Company Secretary
Mr. Harsha Bahadur Syangtan	A.M.

Where the Key Management Personnel (KMP) are those persons having authority and responsibility for planning, directing and controlling the activities of the entity, directly or indirectly, including any director (whether executive or otherwise) of that entity. KMP includes Managing Director, Whole time Directors, Chief Finance Officer and Company Secretary. While identifying related party relationship attention is directed to the substance of the relationship and not merely the legal form.



5.7.4 Compensation details for Key Management Personnel (KMP)

Key Management Personnel includes members of the Executive Committee of the Institution.

Particulars	Amount
Short-term employee benefits	13,49,30,104/-
Post-employment benefits	-
Other long-term benefits	1,31,68,900/-
Termination benefits	-
Share-based payment	-
Total	14,80,99,004/-

The salary and benefits paid to Key Management Personnel other than directors are as follows:

Name	Position	Basic Salary	Provident Fund	Allowance	Bonus & welfare	Other Perquisites	Total Income
Mr. Keshavnarayan Pradhan	MD	15,28,877	-	2,62,833	-	1,42,606	19,34,316
Mr. Phanindra Pandey	DCEO/ CS	9,35,288	93,529	5,57,911	1,15,109	37,808	17,39,645
Mr. Harsha Bahadur Syangtan	AM	4,87,792	48,779	4,49,974	75,816	-	10,62,361

Key Management Personnel are also provided with the following benefits:

- Benefits as per the Employee Terms of Service By-Laws,
- Bonus to the staff as per The Bonus Act,
- Vehicle Fuel Expenses as per Institution's Staff Vehicle Scheme.

Existing members of Executive Committee include:

Name	Positions Held As/In
Mr. Keshavnarayan Pradhan	MD; HR Committee; AML Committee
Mr. Phanindra Pandey	Deputy Chief Executive Officer ; Company Secretary; HR Committee; Audit Committee; AML Committee
Mr. Harsha Bahadur Syangtan	Assitant Manager, HR Committee, Risk Committee
Mr. Krishna Prasad Sharma	Senior Officer, Audit Committee
Mr. Yam Prasad Aryal	Officer, Risk Committee
Mr. Bhesraj Gaire	Junior Officer, AML Committee

5.7.5 Transactions with Subsidiary and Associates Companies

Significant influence is the power to participate in the financial and operating policy decisions of an entity, but is not control over those policies. As per NAS 28 "Investments in Associates & Joint Ventures", while computing significant influence potential voting power is taken into account. Existence of significant influence is evidenced by the existence of one or more of the following:

- Representation in the Board of Directors;
- Participation in the policy making process including dividend distribution and other appropriation of profit;
- Material transaction between the investor and the investee;
- Interchange of managerial personnel; and
- Provision for essential managerial transaction.

Additional Disclosures:

Statement of Profit or Loss

Particulars	Transaction with Related Parties	
	2078-79	2077-78
Interest Income	-	-
Interest Expenses	-	-
Other Income	-	-
Other Expenses	-	-
Dividend Income(net)	-	-



Statement of Financial Position

Particulars	Transaction with Related Parties	
	2078-79	2077-78
Total Assets		
Loans and Advances		
Other Receivables	-	-
Total Liabilities	-	-
Customer Deposits	-	-
Other Payables	-	-

Commitments and Contingencies

Particulars	Transaction with Related Parties	
	2078-79	2077-78
Undrawn Credit Limits	-	-
Other Contingencies	-	-
Total	-	-

5.8 Merger and acquisition

The Financial Institution has not entered into any merger and acquisition activities in the reporting period.

5.9 Additional disclosures of non-consolidated entities

The Financial Institution does not have any non-consolidated entities to report for the reporting period and in the comparative previous period.

5.10 Events after reporting date

Events after the reporting date are those events, favourable or unfavourable, that occur between the balance sheet date and the date when the financial statements are authorized for issue.

There are no material events that have occurred subsequent to the reporting date till the signing of this Financial Statement.

Proposed Dividend: The 221st meeting of the board of directors of the Financial Institution held on 2079/10/06 has recommended distribution of 20% out of which 1% cash dividend and 19% stock dividend (bonus share) for the annual period ending 32 Asar, 2079 to be put up for approval at the upcoming shareholder's annual general meeting of the Financial Institution. The equivalent amount thus recommended for distribution would be 6,25,75,082.27 that includes 31,28,754.1135 cash pay-out (for tax purpose only) and 5,94,46,328.1565 in bonus shares.



Y.R.B. & ASSOCIATES

CHARTERED ACCOUNTANTS

ICAN Membership No: 1447
ICAN COP No: 991



PAN: 109256678

Kritipur, Kathmandu

Mobile: +977-9849700850

Email: ca.yubraj@gmail.com

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनी महानुभावहरु समक्ष पेश गरिएको स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

1. राय

हामीले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (लघुवित्त) को लेखापरीक्षण कार्य सम्पन्न गरेका छौं जसमा आषाढ ३२, २०७९ को वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, स्वामित्व अंशमा भएको परिवर्तन विवरण र प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरुको लेखापरीक्षण समावेश रहेका छन् ।

“राय दिन अस्वीकार गर्नुको आधार” अनुच्छेदमा उल्लेखित तथ्यको महत्वको कारण वित्तीय विवरणहरु माथी राय व्यक्त गर्नको लागि पर्याप्त र उपयुक्त लेखापरीक्षण प्रमाणहरु प्राप्त गर्न हामी असमर्थ रहेकोले संलग्न वित्तीय विवरणहरु माथी कुनै राय व्यक्त गर्दैनौं ।

2. राय दिन अस्वीकार गर्नुका आधार

हामीले नेपाल लेखापरीक्षणमानको आधारमा लेखापरीक्षण सम्पन्न गरेका छौं । यी मान अनुसार हाम्रो उत्तरदायित्व हामीले यस प्रतिवेदनको “वित्तीय विवरणहरु प्रति लेखापरीक्षकको जिम्मेवारी” शीर्षक अन्तर्गत उल्लेख गरेका छौं । लघुवित्तको लेखापरीक्षणको सिलसिलामा सान्दर्भिक नैतिक आवश्यकता र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी “Handbook of The Code of Ethics for Professional Accountants” अनुरूप हामी स्वतन्त्र रहनुका साथै लेखापरीक्षणको सिलसिलामा आवश्यक अन्य नैतिक जिम्मेवारीहरु पूरा गरेका छौं ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०७३ र २०७४ बाटै सुचिकृत लघुवित्त संस्थाहरुलाई समेत लागू हुने गरी वित्तीय विवरण प्रतिवेदन आधार नेपाल लेखामानबाट नेपाल वित्तीय विवरण प्रतिवेदनमान (एन.एफ्.आर.एस्.) मा परिवर्तन गरेको छ । यद्यपि लघुवित्तले संलग्न वित्तीय विवरण नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार तयार गरेको छ । वित्तीय विवरण नेपाल वित्तीय विवरण प्रतिवेदनमान अनुसार तयार नगर्दाको प्रभाव अनिश्चित र सो को प्रभाव सारभूत तथा व्यापक हुन सक्दछ ।

3. वित्तीय विवरणप्रति व्यवस्थापन र शासकीय व्यवस्था बहन गर्ने अख्तियारीको उत्तरदायित्व

वित्तीय विवरणहरु यथार्थ र उचित चित्रण हुने गरी तयार एवम् प्रस्तुत गर्ने तथा उचित आन्तरिक नियन्त्रण प्रणालीको जिम्मेवारी व्यवस्थापनमा रहेको छ । यी उत्तरदायित्व अन्तर्गत चाहे जालसाजी वा गल्तीवाट होस्, सारभूत किसिमले त्रुटिरहित, वित्तीय विवरण तयार गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने कार्य, कार्यान्वयन र संचालन गर्ने कार्य,

सम्पत्तिहरुको व्यवस्थापन कार्य र लेखानीतिहरुको छनौट तथा लागू गर्ने कार्य एवम् परिस्थिति अनुसार लेखा सम्बन्धी महत्वपूर्ण अनुमान गर्ने कार्यहरु पर्दछन् । वित्तीय विवरणहरु तयार गर्दा लघुवित्तको अविच्छिन्नताको रूपमा व्यवसायको विशेष लेखाजोखा व्यवस्थापनको लागि अपरिहार्य हुन्छन् र विषयवस्तुहरुको स्तरियता विचार गर्नुपर्ने वा अविच्छिन्नतासँग सम्बन्धित जानकारीहरु खुलासा गर्ने दायित्व लघुवित्तको व्यवस्थापनमा रहेको छ ।

लघुवित्तको वित्तीय प्रतिवेदन प्रकृया सम्बन्धी जिम्मेवारी शासकीय व्यवस्था बहन गर्ने अख्तियारीमा रहेको हुन्छ ।



4. वित्तीय विवरणप्रति लेखापरीक्षकको जिम्मेवारी

हाम्रो उद्देश्य समग्र वित्तीय विवरणहरु जालसाजी वा भूलबाट मुक्त छन्, छैनन् भन्ने कुरा उचित रूपमा सुनिश्चित भई मनासिब आश्वासन प्राप्त गरी आफ्नो राय सहित लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हो । मनासिब आश्वासन प्राप्त भएतापनि नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण गर्दा वित्तीय विवरणहरुमा कुनै किसिमको त्रुटी भएमा सो त्रुटी सधैं पत्ता लाग्छ भन्ने छैन । त्रुटिहरु जालसाजी वा गल्तीबाट निम्तिन्छ र ती त्रुटिहरुको भौतिकता मापन वित्तीय विवरणको प्रयोगकर्ताको वित्तीय निर्णयलाई असर गर्ने कुरामा भर पर्दछ । यस शिर्षक सम्बन्धी अन्य कुराहरु परिशिष्ट १ मा उल्लेख गरेका छौं ।

5. अन्य कानूनी र नियमहरुको व्यवस्था सम्बन्धमा प्रतिवेदन

हामीद्वारा सम्पन्न गरिएको लेखापरीक्षणको आधारमा प्रतिवेदन पेश गर्दछौं कि :

- (क) हामीले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना, स्पष्टीकरण र जवाफ पाएका छौं ।
- (ख) हाम्रो रायमा यो प्रतिवेदनसँग सम्बन्धित असार ३२, २०७९ को संस्थाको वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तनसम्बन्धी विवरण, नगद प्रवाह विवरण, लेखा सम्बन्धी विवरण र संलग्न अनुसूचीहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिनुका साथै लघुवित्तले राखेको हिसाब किताब, वहीखाता श्रेस्ता र लेखासँग दुरुस्त रहेका छन् ।
- (ग) नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले व्याज आम्दानी नगद प्राप्तको आधारमा लेखाकन गरेको छ ।
- (घ) हाम्रो लेखापरीक्षणको समयमा दिइएको विवरण तथा व्याख्याहरु एवम् लघुवित्तको खाताहरुको परीक्षणको गर्दा लघुवित्तको संचालक समिति वा त्यसको सदस्यहरु वा कुनै प्रतिनिधी वा कुनै पदाधिकारी वा कुनै कर्मचारीले प्रचलित कानून विपरित कुनै कार्य गरेको वा लघुवित्तको सम्पत्ति हिनामिना गरेको वा लघुवित्तको हानी नोक्सानी गरे/गराएको हाम्रो जानकारीमा आएन ।
- (ङ) लघुवित्तले गरेको कार्य आफ्नो कार्यक्षेत्र भित्र रहेको पाइयो ।
- (च) हाम्रो रायमा हामीले लेखापरीक्षण गरेका श्रेस्ताहरुको आधारमा लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पर्याप्त पूँजीकोष राखेको तथा सम्पत्तिमा सम्भावित नोक्सानीको लागि पर्याप्त व्यवस्था रहेको छ ।
- (छ) लघुवित्तले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरूप कार्य गरेको छ ।
- (ज) लघुवित्तमा लेखा सम्बन्धी कुनै जालसाजी भएको, लघुवित्तको श्रेस्ता र लेखापरीक्षणबाट हाम्रो जानकारीमा आएन ।

.....
सि.ए. युवराज बस्याल
निमित्त,



वाइ.आर.बी. एण्ड एसोसिएट्स

चार्टर्ड एकाउन्टेन्ट्स

मिति : २०७९/११/२५

स्थान : काठमाण्डौं

UDIN:230310CA01447VlrJL



परिशिष्ट १

लेखापरीक्षणको जिम्मेवारी सम्बन्धी अन्य कुराहरु:

- नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण आश्वस्तता दिँदा हामीले व्यवसायिक क्षमता प्रयोग गरेको छौं । वित्तीय विवरणहरु जालसाजी वा भूलबाट हुनसक्ने भौतिक सारभूत त्रुटिहरुको पहिचान र जोखिमको मूल्यांकन गरेका छौं । हाम्रो रायको लागि आधार हुने लेखापरीक्षण प्रमाणहरु केलाई यी जोखिमको न्यूनिकरण गर्न आवश्यक लेखापरीक्षण प्रकृयाहरु अवलम्बन गरेका छौं ।
- भूलबाट हुने त्रुटिभन्दा जालसाजीबाट हुने त्रुटी पत्ता लगाउने जोखिम अधिक हुन्छ । आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता माथि राय व्यक्त गर्ने उद्देश्यले नभई निकाय सुहाउँदो लेखापरीक्षण प्रकृया तयार गर्न आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी जानकारी लिएका छौं ।
- व्यवस्थापनले प्रयोग गरेका लेखा नीति, लेखा अनुमान एवम् वित्तीय विवरणसँग सम्बन्धित व्यवस्थापनबाट गरिएका प्रस्तुतिको मूल्यांकन गरेका छौं ।
- व्यवस्थापनले प्रयोग गरेको अविच्छिन्नताको निष्कर्षलाई हामीले प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरुको आधारमा मूल्यांकन गरेका छौं । मूल्यांकन गर्दा लिएका आधारहरुको जोखिम भविष्यमा हुन सक्ने सम्भावनालाई नकार्न नसकिने हुनाले आउँदा दिनहरुमा अविच्छिन्नता रहने कुराको आश्वासन दिन सकिँदैन ।
- स्वतन्त्रता एवम् नैतिक आवश्यकताहरुको पूर्ण रुपले पालना गरिएको र हाम्रो स्वतन्त्रतालाई असर गर्ने सबै सम्बन्धहरु र अन्य विवरणहरु जसले हाम्रो स्वतन्त्रतालाई समग्र रुपमा असर गर्ने विवरणहरुलाई निराकरण गर्ने उपायहरु शासकीय व्यवस्था बहन गर्ने अख्तियारीलाई सूचित गराएका छौं ।
- वित्तीय विवरणहरुको समग्र ढाँचा लेखा नीति एवम् टिप्पणीहरुको उचित प्रस्तुति रहेको छ ।





कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

२०७९ साल असार मसान्तको
वासलात

पुंजी तथा दायित्व	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर पुंजी	४.१	३७२,३२१,७४०	३१२,८७५,४११
२. जगेडा तथा कोषहरु	४.२	१४३,४९३,४४८	१११,४६०,६६६
३. ऋणपत्र तथा बन्ड	४.३		
४. तिर्न बांकी कर्जा सापट	४.४	१,८६९,३२२,७४०	१,३६१,०२९,२९८
५. निक्षेप दायित्व	४.५	१,४६८,७१९,९६९	१,१५८,३१४,१९०
६. प्रस्तावित नगद लाभांश		३,१२८,७५४	
७. आयकर दायित्व		३७,१०१,६४३	२६,६५७,१३५
८. अन्य दायित्व	४.६	९८,१४८,५२४	६५,५२५,५५४
कुल पुंजी तथा दायित्व		३,९९२,२३६,८१७	३,०३५,८६२,२५५

सम्पत्ति	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. नगद मौज्जात (सिक्का समेत)		६,६८२,४२७	२०,३१०,१६५
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात		१६,३७२,७५०	१३,३७२,७५०
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	४.७	१११,२५३,६३१	१०६,२२९,०००
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम			
५. लगानी	४.८	२,०००,०००	२,०००,०००
६. कर्जा सापट	४.९	३,७५५,३६३,८४७	२,८२८,५५३,०७४
७. स्थिर सम्पत्ति	४.१०	१७,००३,४७०	१८,७६१,२३८
८. गैर बैंकिङ्ग सम्पत्ति	४.११		
९. अन्य सम्पत्ति	४.१२	८३,५६०,६९२	४६,६३६,०३०
कुल सम्पत्ति		३,९९२,२३६,८१७	३,०३५,८६२,२५५

संभावित दायित्व	अनुसूची ४.१३
सञ्चालकहरुको घोषणा	अनुसूची ४.२३
पूजीकोष तालिका	अनुसूची ४.२४
जोखिम भारित सम्पत्ति विवरण तालिका	अनुसूची ४.२४(क)
प्रमुख सूचकाङ्कहरु	अनुसूची ४.२५
प्रमुख लेखा नीतिहरु	अनुसूची ४.२६
लेखा सम्बन्धी टिप्पणीहरु	अनुसूची ४.२७

४.१ देखि ४.१३ सम्मका अनुसूचीहरु वासलातका अभिन्न अंग हुन् ।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

केशवनारायण प्रधान
प्रबन्ध सञ्चालक

चन्द्र बहादुर क्षेत्री
अध्यक्ष

विकाश गौचन
सञ्चालक

शान्ता कुमारी उप्रेती
सञ्चालक

सि.ए. युवराज बस्याल
वाइ.आर.वी. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

विश्वराज नेपाल
सञ्चालक

बसन्त बहादुर थापा
सञ्चालक

फणिन्द्र पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत

यम प्रसाद अर्याल
लेखा विभाग प्रमुख

मिति: २०७९/१०/०६

स्थान: पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म
नाफा नोक्सान हिसाव

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. ब्याज आम्दानी	४.१४	५२६,११७,२६१	४२६,८३४,१६८
२. ब्याज खर्च	४.१५	२३३,५१६,५११	१३७,११३,०००
खुद ब्याज आम्दानी		२९२,६००,७५०	२८९,७२१,१६८
३. कमिशन तथा अन्य सञ्चालन आम्दानी	४.१६	५१,०२५,०१६	६१,०२१,०५०
४. सटही घटवढ आम्दानी			
कूल सञ्चालन आम्दानी		३४३,६२५,७६६	३५०,७४२,२१८
५. कर्मचारी खर्च	४.१७	१४९,१०९,११६	१३६,९५५,७२६
६. अन्य सञ्चालन खर्च	४.१८	५८,५३२,९०५	४६,७५५,३०५
७. सटही घटवढ नोक्सान			
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मूनाफा		१३५,९८३,७४५	१६७,०३१,१८६
८. सम्भावित नोक्सानी व्यवस्थाहरु	४.१९	१००,९१८,०४४	१९७,०६५,६५५
सञ्चालन मुनाफा		३५,०६५,७०१	(३०,०३४,४६८)
९. गैर सञ्चालन आम्दानी/खर्च	४.२०	(१३४,५१३)	
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२१	११६,९६८,४३७	११३,६५३,९७५
नियमित कारोवारबाट भएको मूनाफा		१५१,८९९,६२४	८३,६१९,५०७
११. असामान्य कारोवारहरुबाट भएको आम्दानी/खर्च	४.२२		
सम्पूर्ण कारोवार समावेश पछिको खुद मूनाफा		१५१,८९९,६२४	८३,६१९,५०७
१२. कर्मचारी बोनस व्यवस्था		१५,१८९,९६२	८,३६१,९५१
१३. आयकर व्यवस्था		४०,१८४,११६	२९,१९३,२५४
यस वर्षको कर व्यवस्था		३७,१०१,६४३	२६,६५७,१३५
विगत वर्षसम्मको कर व्यवस्था			
यस वर्षको स्थगन कर (आम्दानी)/खर्च		३,०८२,४७३	२,५३६,११९
खुद नाफा/नोक्सान		९६,५२५,५४६	४६,०६४,३०३

४.१४ देखि ४.२२ सम्मका अनुसूचीहरू नाफा नोक्सान हिसाबका अभिन्न अंग हुन् ।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

केशवनारायण प्रधान
प्रबन्ध सञ्चालक

चन्द्र बहादुर क्षेत्री
अध्यक्ष

विकाश गौचन
सञ्चालक

शान्ता कुमारी उप्रेती
सञ्चालक

सि.ए. युवराज बस्याल
वाइ.आर.बी. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

विश्वराज नेपाल
सञ्चालक

वसन्त बहादुर थापा
सञ्चालक

फणिन्द्र पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत

यम प्रसाद अर्याल
लेखा विभाग प्रमुख

मिति: २०७९/१०/०६

स्थान: पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म
नाफा नोक्सान बाण्डफाण्ड हिसाब

विवरण	अनुसुची	यस वर्ष रु.	गत वर्ष रु.
अम्दानी			
१. गत वर्षसम्मको संचित मूनाफा		६,४७०,१७३	७,७८७,५५०
२. यस वर्षको मूनाफा		९६,५२५,५४६	४६,०६४,३०३
३. सामाजिक उत्तरदायित्व कोषको आम्दानी खर्च समायोजन			८१९,४९८
४. सटही घटबढ कोष			
५. स्थगत कर जगेडाबाट फिर्ता		७,१७७,४२५	
जम्मा		१९०,१७३,१४४	५४,६७१,३५०
खर्च			
१. गत वर्षसम्मको संचित नोक्सान			
२. यस वर्षको नोक्सान			
३. साधारण जगेडाकोष		१९,३०५,१०९	९,२१२,८६१
४. भैपरी आउने जगेडा			
५. संस्था विकास कोष			
६. लाभांश समीकरण कोष			
७. कर्मचारी सम्बन्धी जगेडाहरु			
८. प्रस्तावित लाभांश		३,१२८,७५४	
९. प्रस्तावित बोनस शेयर		५९,४४६,३२८	३५,९९४,५१६
१०. विशेष जगेडा कोष			
११. सटही घटबढ कोष			
१२. पूंजी फिर्ता जगेडा कोष			
१३. पूंजी समायोजन कोष			
१४. ग्राहक संरक्षण कोष		९६५,२५६	४६०,६४४
१५. लगानी समायोजन कोष			
१६. स्थगत कर जगेडा			२,५३६,११९
१७. संस्थागत सामाजिक उत्तरदायित्व कोष		९६५,२५६	४६०,६४३
१८. कर्मचारी दक्षता अभिवृद्धि कोष		३,०९६,०६५	
जम्मा		८६,९०६,७६९	४८,६६४,७८३
१४. सञ्चित मूनाफा/(नोक्सान)		२३,२६६,३७६	६,००६,५६७

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

केशवनारायण प्रधान
प्रबन्ध सञ्चालक

चन्द्र बहादुर क्षेत्री
अध्यक्ष

विकाश गौचन
सञ्चालक

शान्ता कुमारी उप्रेती
सञ्चालक

सि.ए. युवराज बस्याल
वाइ.आर.बी. एण्ड एसोसिएट्स
चाार्टर्ड एकाउन्टेन्ट्स

विश्वराज नेपाल
सञ्चालक

वसन्त बहादुर थापा
सञ्चालक

फणिन्द्र पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत

यम प्रसाद अर्याल
लेखा विभाग प्रमुख

मिति: २०७९/१०/०६
स्थान: पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

नगद प्रवाह विवरण

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष ह.	गत वर्ष ह.
(क) कारोबार संचालनबाट नगद प्रवाह	७२१,७५४	(१२५,९६५,१०७)
१. नगद प्राप्त	६९४,११०,७१४	६०१,५०९,१९३
१.१ व्याज आम्दानी	५२६,११७,२६१	४२६,८३४,१६८
१.२ अपलेखित कर्जाको असुली		
१.३ कमीशन तथा अन्य आम्दानी	१६७,९९३,४५३	१७४,६७५,०२५
२. नगद भुक्तानी	५७५,६५५,९५२	५५५,४४४,८९१
२.१ व्याज खर्च	२३३,५१६,५११	१३७,११३,०००
२.२ कर्मचारी खर्च	१४९,१०९,११६	१३६,९५५,७२६
२.३ कार्यालय संचालन खर्च	५८,५३२,९०५	४६,७५५,३०५
२.४ आयकर भुक्तानी		
२.५ अन्य खर्च	१३४,४९७,४१९	२३४,६२०,८५९
कार्यगत पूंजी गतिविधि अधिको नगद प्रवाह	११८,४५४,७६२	४६,०६४,३०३
सञ्चालन सम्बन्धि चालू सम्पत्तिमा कमी/(वृद्धि)	(९८८,७५८,०८७)	(५२१,२८८,७९३)
१. माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)		
२. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि)		
३. कर्जामा कमी/(वृद्धि)	(९५१,८३३,४२४)	(५१२,९७८,८६९)
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	(३६,९२४,६६३)	(८,३०९,९२४)
सञ्चालन सम्बन्धि चालू दायित्वमा (कमी)/वृद्धि	८७१,०२५,०७९	३४९,२५९,३८३
१. निक्षेप दायित्वमा (कमी)/वृद्धि	३१०,४०५,७७९	९०,४०६,९२९
२. अल्पकालीन सापटीमा (कमी)/वृद्धि	५०८,२९३,४४२	२१७,८१४,२४७
३. अन्य दायित्वमा (कमी)/वृद्धि	५२,३२५,८५९	४१,०३८,२०८
(ख) लगानी कारोबारमा नगद प्रवाह	१,७५७,७६७	(१,३८२,६६७)
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)		
२. स्थीर सम्पत्तिमा कमी/(वृद्धि)	१,७५७,७६७	(१,३८२,६६७)
३. दीर्घकालीन लगानीमा व्याज आम्दानी		
४. लाभांश आम्दानी		
५. अन्य		
(ग) वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह	(८,०८२,६२८)	(१३,८५,८४८)
१. दीर्घकालीन ऋण (वण्ड, डिभेन्चर आदि) मा वृद्धि/(कमी)		
२. शेयर पूंजीमा वृद्धि/(कमी)	५९,४४६,३२८	३५,३१२,४११
३. अन्य दायित्वमा वृद्धि/(कमी)	(६७,५२८,९५६)	(३६,६९८,२५९)
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)		
(घ) नगद तथा बैंक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/(खर्च)		
(ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(५,६०३,१०६)	(१२८,७३३,६२२)
(च) नगद तथा बैंकमा रहेको शुरु मौज्दात	१३९,९११,९१४	२६८,६४५,५३६
(छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	१३४,३०८,८०८	१३९,९११,९१४

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

केशवनारायण प्रधान
प्रबन्ध सञ्चालक

चन्द्र बहादुर क्षेत्री
अध्यक्ष

विकाश गौचन
सञ्चालक

शान्ता कुमारी उप्रेती
सञ्चालक

सि.ए. युवराज बस्न्याल
वाइ.आर.बी. एण्ड एसोसिएट्स
चार्टर्ड एकाउन्टेन्ट्स

विश्वराज नेपाल
सञ्चालक

बसन्त बहादुर थापा
सञ्चालक

फणिन्द्र पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत

यम प्रसाद अर्याल
लेखा विभाग प्रमुख

मिति: २०७९/१०/०६
स्थान: पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

इक्वीटीमा भएको परिवर्तन सम्बन्धि विवरण

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

(रु.)

विवरण	शेयर पूंजी	सञ्चित नाफा नोक्सान	साधारण जगेडा कोष	पूँजित जगेडा कोष	शेयर प्रिमियम	सटही घटवढ कोष	स्थान कर जगेडा	अन्य जगेडा तथा कोष	कुल रकम
शुरु मौज्जात	३१२,८७५,४११	६,००६,४६७	३९,६६९,८१९				८,४६०,०६९	५७,३२४,२१०	४२४,३३६,०७७
ग्राहक संरक्षण कोष समायोजन								(३,८८७,९८५)	(३,८८७,९८५)
सामाजिक उत्तरदायित्व कोषको आम्दानी खर्च समायोजन								(६,७००)	(६,७००)
साधारण जगेडा कोष समायोजन								(६८२,१०५)	(६८२,१०५)
सञ्चित नाफा/नोक्सान समायोजन		४६३,६०५							(२१८,५००)
समायोजित शुरु मौज्जात	३१२,८७५,४११	६,४७०,१७२	३९,६६९,८१९				८,४६०,०६९		४२०,२२२,८९२
समायोजन									
चालुवर्षको चूक्ता पूंजी									
चालु वर्षको मुनाफा		९,६५,२५,५४६							९,६५,२५,५४६
बोनस शेयर									
हकप्रद शेयर									
साधारण जगेडा कोष		(१९,३०५,१०९)	१९,३०५,१०९						
प्रस्तावित लाभोस		(३,१२८,७४४)							(३,१२८,७४४)
प्रस्तावित बोनस शेयर	५९,४४६,३२८	(५९,४४६,३२८)							
स्थान कर जगेडा		७,१७७,४२५					(७,१७७,४२५)		
ग्राहक संरक्षण कोष		(९६५,२५६)						३,१६०,७४९	२,१९५,५०३
संस्थागत सामाजिक उत्तरदायित्व कोष		(९६५,२५६)						९६५,२५६	
कर्मचारी दक्षता अभिवृद्धि कोष		(३,०९,०६५)						३,०९,०६५	
कोषबाट गरिएको खर्च									
अन्तिम मौज्जात	३७२,३२१,७४०	२३,२६६,३७५	५८,९७४,९२९				१,२८२,६४४	५९,९६९,५००	५१५,८१५,१८७

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. युवराज बस्याल
वाइ.आर.बी. एण्ड एसोसिएट्स
चाटर्ड एकाउन्टेन्ट्स

शान्ता कुमारी उप्रेती
सञ्चालक

विकास गौचन
सञ्चालक

चन्द्र बहादुर क्षेत्री
अध्यक्ष

केशवनारायण प्रधान
प्रबन्ध सञ्चालक

यम प्रसाद अर्याल
लेखा विभाग प्रमुख

फणिन्द्र पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत

बसन्त बहादुर थापा
सञ्चालक

विश्वराज नेपाल
सञ्चालक

मिति: २०७९/१०/०६
स्थान: पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

शेयर पुंजी तथा स्वामित्व
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष ह.	गत वर्ष ह.
१. शेयर पुंजी:		
१.१ अधिकृत पुंजी		
क) ५०,००,००० साधारण शेयर प्रति शेयर रु. १०० ले	५००,०००,०००	५००,०००,०००
ख)नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
ग)रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
१.२ जारी पूंजी		
क) ३१,२८,७५,४११ साधारण शेयर प्रति शेयर रु. १०० ले	३१२,८७५,४११	२७६,८८०,८९५
ख)नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
ग)रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
१.३ चुक्ता पूंजी		
क) ३१,२८,७५,४११ साधारण शेयर प्रति शेयर रु. १०० ले	३१२,८७५,४११	२७६,८८०,८९५
ख)नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले		
१.४ प्रस्तावित बोनस शेयर	५९,४४६,३२८	३५,९९४,५१६
१.५ क्लस इन एडभान्स		
१.६ जम्मा रकम (१.३+१.४+१.५)	३७२,३२१,७४०	३१२,८७५,४११

शेयर स्वामित्व विवरण	यस वर्ष ह.		गत वर्ष ह.	
	%	शेयर पुंजी रु.	शेयर पुंजी रु.	%
१. स्वदेशी स्वामित्व	१००	३७२,३२१,७४०	३१२,८७५,४११	१००
१.१ नेपाल सरकार				
१.२ क वर्गका इजाजतपत्र प्राप्त संस्थाहरु				
१.३ अन्य इजाजतपत्रप्राप्त संस्थाहरु				
१.४ अन्य संस्थाहरु	०।६४	२,३८२,८५९	२,००२,४०३	०।६४
१.५ सर्वसाधारण	३५।४८	१३२,०९९,७५३	१११,००८,१९६	३५।४८
१.६ अन्य (संस्थापक)	६३।८८	२३७,८३९,१२७	१९९,८६४,८१३	६३।८८
२. वैदेशिक स्वामित्व				
जम्मा	१००।०	३७२,३२१,७४०	३१२,८७५,४११	१००।००

नोट: प्रस्तावित बोनस शेयर रकम शेयर स्वामित्व विवरणमा समावेश गरिएको छैन ।



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

शेयर पुंजी तथा स्वामित्व
(२०७९ साल असार मसान्त)

०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको व्यक्ति/समूह/फर्म/कम्पनीका नाम, प्रतिशत रकम निम्नानुसार रहेको छ ।

विवरण		यस वर्ष रु.		
		%	शेयर कित्ता	शेयर पुंजी रु.
१	शशिकान्त अग्रवाल	३१८	११२,०१३	११,२०१,३००
२	चन्द्र बहादुर बस्नेत	३१००	९३,७४०	९,३७४,०००
३	नित्यानन्द तिवारी	२६०	८१,४७८	८,१४७,८००
४	कृष्णकाजी के.सी.	११९३	६०,५१३	६,०५१,३००
५	सन्तोष श्रेष्ठ	११५४	४८,२१०	४,८२१,०००
६	मञ्जू अग्रवाल	११२८	४०,१७४	४,०१७,४००
७	रन्जु पाण्डे	१११९	३७,१९८	३,७१९,८००
८	बिष्णु प्रसाद पौड्याल	१११६	३६,१५७	३,६१५,७००
९	रामचन्द्र रेग्मी	११०७	३३,५२८	३,३५२,८००
१०	वासुदेव पौडेल	११०३	३२,१४०	३,२१४,०००
११	टिकाराम भुपाल	०१९५	२९,७५९	२,९७५,९००
१२	नीलकण्ठ उप्रेती	०१८६	२६,७८३	२,६७८,३००
१३	रमेश शर्मा	०१७२	२२,६७९	२,२६७,९००
१४	विकास गौचन	०१७१	२२,३१९	२,२३१,९००
१५	माया के.सि. (बस्नेत)	०१६४	२०,०८८	२,००८,८००
१६	केशवराज न्यौपाने	०१६४	२०,०८८	२,००८,८००
१७	नेत्र प्रसाद पराजुली	०१६३	१९,८३९	१,९८३,९००
१८	शान्ता कुमारी पोखरेल (उप्रेती)	०१६२	१९,३४४	१,९३४,४००
१९	कृष्ण बहादुर खाण	०१६०	१८,७४८	१,८७४,८००
२०	जनक राज रेग्मी	०१५९	१८,५९९	१,८५९,९००
२१	प्रकाश गौचन	०१५९	१८,३५१	१,८३५,१००
२२	सिता प्रधान	०१५५	१७,३६०	१,७३६,०००
२३	रुद्र प्रसाद शर्मा	०१५५	१७,३५९	१,७३५,९००
२४	तिलक बहादुर क्षेत्री	०१५५	१७,३५९	१,७३५,९००
२५	धनमाया शेरचन	०१५५	१७,३५९	१,७३५,९००
२६	सृजना नेपाल	०१५१	१६,०७०	१,६०७,०००



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

जगेडा तथा कोषहरू
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. साधारण/वैधानिक जगेडा कोष	५८,९७४,९२९	३९,६६९,८१९
२. पुंजीगत जगेडा कोष		
३. पुंजी फिर्ता जगेडा कोष		
४. पुंजी समायोजन कोष		
५. अन्य जगेडा तथा कोष		
५.१ भैपरी आउने जगेडा		
५.२ संस्था विकास कोष		
५.३ लाभांश समिकरण कोष		
५.४ कर्मचारी दक्षता अभिवृद्धि कोष	३,०९६,०६५	
५.५ विशेष जगेडा कोष		
५.६ सम्पत्ति पुनर्मूल्याङ्कन कोष		
५.७ स्थगन कर जगेडा	१,२८२,६४४	८,४६०,०६९
५.८ ग्राहक संरक्षण कोष	५५,४५४,२३५	५६,१८१,४६१
५.९ संस्थागत सामाजिक उत्तरदायित्व कोष	१,४१९,१९९	४६०,६४३
५.१० अन्य स्वतन्त्र कोष		
५.११ अन्य जगेडा कोष		६८२,१०५
६. सञ्चित नाफा/नोक्सान	२३,२६६,३७५	६,००६,५६७
७. सटही घटबढ कोष		
जम्मा	१४३,४९३,४४८	१११,४६०,६६६



अनुसूची ४.३

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

ऋणपत्र तथा वण्ड
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१..... प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र रु. ले.... मिति मा जारी भएको र मिति मा चुक्ता हुने (हालसम्मको चभमभउतथ्यल चभकभचखभ रकम रु.)	-	-
२..... प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र रु. ले.... मिति मा जारी भएको र मिति मा चुक्ता हुने (हालसम्मको चभमभउतथ्यल चभकभचखभ रकम रु.)	-	-
३.....	-	-
४. जम्मा १+२+३	-	-

अनुसूची ४.४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

तिर्न बांकी कर्जा (सापटी)
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
क. स्वदेशी		
१. नेपाल सरकार		
२. नेपाल राष्ट्र बैंक		
३. रिपो दायित्व		
४. बैंक तथा वित्तीय संस्था	१,८६९,३२२,७४०	१,३६१,०२९,२९८
५. अन्य संगठित संस्थाहरु		
६. अन्य		
जम्मा	१,८६९,३२२,७४०	१,३६१,०२९,२९८
ख. विदेशी		
१. बैंकहरु		
२. अन्य		
जम्मा		
ग. जम्मा (क+ख)	१,८६९,३२२,७४०	१,३६१,०२९,२९८



अनुसूची ४.५

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

निक्षेप हिसाब
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. ब्याज तिर्नु नपर्ने खाताहरू		
१.१ अनिवार्य वचत निक्षेप		
१.२ स्वेच्छिक वचत निक्षेप		
१.३ सर्वसाधारण बाट संकलन गरेको निक्षेप वचत		
१.४ अन्य निक्षेप		
ब्याज तिर्नु नपर्ने खाताहरूको जम्मा		
२. ब्याज तिर्नु पर्ने खाताहरू		
क. बचत हिसाब	१,४६८,७१९,९६९	१,१५८,३१४,१९०
१.१ अनिवार्य वचत निक्षेप	४३७,५३०,७६५	३४५,१९४,५७९
१.२ स्वेच्छिक वचत निक्षेप	१,०३१,१८९,२०४	८१३,११९,६११
१.३ सर्वसाधारण बाट संकलन गरेको निक्षेप वचत		
१.४ अन्य निक्षेप		
ख. मुद्दती हिसाब		
१.१ संघ संस्थाहरू		
१.२ व्यक्तिगत		
१.३ अन्य		
ब्याज तिर्नु पर्ने खाताहरूको जम्मा	१,४६८,७१९,९६९	१,१५८,३१४,१९०
(१+२) जम्मा निक्षेप	१,४६८,७१९,९६९	१,१५८,३१४,१९०



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

अन्य दायित्व
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. पेन्सन/उपदान कोष		१०,५७७,३४६
२. विदा वापतको व्यवस्था	२३,८४०,३३४	१९,५६४,८५४
३. कर्मचारी सञ्चय कोष		१४,३९६
४. कर्मचारी कल्याण कोष		
५. कर्मचारी वोनस व्यवस्था	१५,१८९,९६२	८,३६१,९५१
६. निक्षेपमा भुक्तानी दिन बांकी ब्याज	१९,२४४,२१४	१९,७४६,०४७
७. सापटीमा भुक्तानी दिन बांकी ब्याज	४,२८७,९४५	
८. सण्डी क्रेडिटर्स		
९. शाखा मिलान हिसाब		
१०. स्थगन कर दायित्व		
११. भुक्तानी दिनुपर्ने विलहरु		
१२. भुक्तानी दिन बांकी लाभांश		
१३. अन्य		
१३.१ लेखापरीक्षण शुल्क	४४६,०००	४४६,०००
१३.२ लेखापरीक्षण शुल्कमा कर कट्टी	६,०००	६,०००
१३.३ श्रोतमा कर कट्टी	८३१,२८२	६९१,९५१
१३.४ पारिश्रमिक कर कट्टी	४७,००७	५१,३७८
१३.५ घर भाडामा कर कट्टी	३६,०५८	१३,१५८
१३.६ कर्जा सुरक्षण कोष		
१३.७ कर्मचारी तालिम तथा वृत्ति विकास कोष	२७,९१४	२७,९१४
१३.८ फिर्ता हुन बांकी सेवा शुल्क	२५,६२०,५०९	
१३.९ अन्य	८,५७१,२९८	६,०२४,५५९
जम्मा	९८,१४८,५२४	६५,५२५,५५४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लि.
Kalika Laghubitta Bittiya Sanstha Ltd.

बैंक/वित्तीय संस्थामा रहेको मौज्दात
(२०७९ साल असार मसान्त)

विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु. मा		कुल रु.	गत वर्ष रु.
		भा.रु.	परिवर्त्य वि.मु.		
१. स्वदेशी इजाजतपत्र प्राप्त संस्थाहरु					
क. चल्ती खाता	१११,२५३,६३१			१११,२५३,६३१	१०६,२२९,०००
ख. अन्य खाता					
जम्मा	१११,२५३,६३१			१११,२५३,६३१	१०६,२२९,०००

नोट : सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाहरु समर्थन पत्र अनुसारको कूल मौज्दात १११,२५३,६३१



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

लगानी
(२०७९ साल असार मसान्त)

विवरण	प्रयोजन		यस वर्ष रु.	गत वर्ष रु.
	व्यापारिक	अन्य		
१. नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-
२. नेपाल सरकारको वचत पत्र	-	-	-	-
३. नेपाल सरकारको अन्य ऋण पत्र	-	-	-	-
४. नेपाल राष्ट्र बैंक ऋण पत्र	-	-	-	-
५. विदेशी ऋणपत्र	-	-	-	-
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्था	-	-	-	-
७. विदेशी बैंक	-	-	-	-
८. संगठित संस्थाहरुको शेयर	-	-	-	-
९. संगठित संस्थाहरुको डिभेन्चर तथा बण्ड	-	-	-	-
१०. अन्य लगानी	-	२,०००,०००	-	२,०००,०००
कुल लगानी	-	२,०००,०००		२,०००,०००
व्यवस्था				
खुद लगानी	-	२,०००,०००		२,०००,०००

अनुसूची ४.८(क)

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

शेयर, डिभेन्चर तथा बण्डमा लगानी
(२०७९ साल असार मसान्त)

विवरण	परल मोल रु.	बजार मूल्य अनुसार रु.	व्यवस्था रकम रु.	यस वर्ष रु.	गत वर्ष रु.
१. शेयर लगानी	२,०००,०००	२,०००,०००	-	२,०००,०००	२,०००,०००
१.१. नेपाल फिनसफ्ट कम्पनी लि. २०००० साधारण शेयर, प्रति शेयर १०० ले चूक्ता	२,०००,०००	२,०००,०००	-	२,०००,०००	२,०००,०००
१.२.....कम्पनी (प्रा.लि./लि.)साधारण शेयर (मध्ये.....वोनस समेत) प्रांत शेयर.....ले चूक्ता	-	-	-	-	-
१.३.....कम्पनी (प्रा.लि./लि.)प्रतिशत.....प्रिफरेन्स शेयर प्रति शेयर.....ले चूक्ता	-	-	-	-	-
२. डिभेन्चर तथा बण्ड लगानी	-	-	-	-	-
२.१.....कम्पनी (प्रा.लि./लि.)प्रतिशत डिभेन्चर/बण्ड प्रति डिभेन्चर/बण्ड.....ले	-	-	-	-	-
२.२.....	-	-	-	-	-
२.३.....	-	-	-	-	-
कुल लगानी	२,०००,०००	२,०००,०००	-	२,०००,०००	२,०००,०००
३. जोखिम सम्बन्धी व्यवस्था	-	-	-	-	-
३.१ गत वर्ष सम्मको व्यवस्था	-	-	-	-	-
३.२ यस वर्षको थप/घट	-	-	-	-	-
कुल व्यवस्था	-	-	-	-	-
खुद लगानी	२,०००,०००	२,०००,०००	-	२,०००,०००	२,०००,०००



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

कर्जा सापट वर्गीकरण र सोको लागि व्यवस्था
(२०७९ साल असार मसान्त)

विवरण	कर्जा सापट विवरण			गत वर्षको जम्मा
	विमित	अविमित	यस वर्षको जम्मा	
१. सक्रिय कर्जा सापट (Performing)	-	३,७४९,८७९,६०३	३,७४९,८७९,६०३	२,८१९,५६९,२२३
१.१ असल	-	३,६४७,३८९,८०५	३,६४७,३८९,८०५	२,६३५,८८४,९२५
१.२ सूक्ष्म निगरानी	-	१०२,४९७,७९८	१०२,४९७,७९८	१८३,६८४,२९८
२. निस्क्रिय कर्जा सापट (Non Performing)	-	१६६,७५२,००९	१६६,७५२,००९	१८६,३१०,००८
२.१ कमसल	-	३३,५८२,०८७	३३,५८२,०८७	५१,५१८,६८४
२.२ शंकास्पद	-	६५,६७७,०६४	६५,६७७,०६४	२८,४६४,२४०
२.३ खराब	-	६७,४९२,८५८	६७,४९२,८५८	१०६,३२७,०८४
३. कुल कर्जा सापट (१+२)	-	३,९१६,६३१,६१२	३,९१६,६३१,६१२	३,००५,८७९,२३१
४. कर्जा नोक्सानी व्यवस्था	-			
४.१ असल	-	४७,४९५,९६३	४७,४९५,९६३	३४,२६६,५०४
४.२ सूक्ष्म निगरानी	-	५,१२४,८९०	५,१२४,८९०	९,१८३,८१५
४.३ कमसल	-	८,३९५,५२२	८,३९५,५२२	१२,८७९,६७१
४.४ शंकास्पद	-	३२,८३८,५३२	३२,८३८,५३२	१४,२३२,१२०
४.५ खराब	-	६७,४९२,८५८	६७,४९२,८५८	१०६,३२७,०८४
४.६ अतिरिक्त	-	-	-	४२८,९६४
४.७ त्सेपोपक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-	-	-	-
कुल कर्जा नोक्सानी व्यवस्था	-	१६९,२६७,७६५	१६९,२६७,७६५	१७७,३१८,१५७
५. गत वर्षसम्मको कर्जा नोक्सानी व्यवस्था	-			
५.१ असल	-	३४,२६६,५०४	३४,२६६,५०४	२९,९५४,६९५
५.२ सूक्ष्म निगरानी	-	९,१८३,८१५	९,१८३,८१५	७,९९०,०९९
५.३ कमसल	-	१२,८७९,६७१	१२,८७९,६७१	७,७९९,२९९
५.४ शंकास्पद	-	१४,२३२,१२०	१४,२३२,१२०	७,७०९,७३५
५.५ खराब	-	१०६,३२७,०८४	१०६,३२७,०८४	२५,२४८,८६०
५.६ अतिरिक्त	-	४२८,९६४	४२८,९६४	२४,०९९,९५८
५.७ त्सेपोपक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-	-	-	-
गत वर्षसम्मको कुल कर्जा नोक्सानी व्यवस्था	-	१७७,३१८,१५७	१७७,३१८,१५७	९३,९०६,४७८
६. यस वर्षको नोक्सानी व्यवस्था फिर्ता	-			
७. यस वर्षको थप कर्जा नोक्सानी व्यवस्था	-	(१६,०५०,३९२)	(१६,०५०,३९२)	८३,४९९,६८०
८. यस वर्षमा थप/(फिर्ता)	-			
९. कुल कर्जा नोक्सानी व्यवस्था (५(६)७)	-	१६९,२६७,७६५	१६९,२६७,७६५	१७७,३१८,१५७
खुद कर्जा (३-४)	-	३,७५५,३६३,८४७	३,७५५,३६३,८४७	२,८२८,५५३,०७४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की



कालिका लघुवित्त वित्तीय संस्था लि.
Kalika Laghubitta Bittiya Sanstha Ltd.

स्थिर सम्पत्ति
(२०७९ साल असार मसान्त)

विवरण	सम्पत्ति						गत वर्ष र.
	भवन	परिवहन साधन	फर्निचर	कार्यालय सामान	लीज होल्ड सम्पत्ति	अन्य	
१. परलमोल							
(क) गत वर्षको मौज्दात	-	६,९५६,३४७	५,५६९,५०१	८,६४४,१५८	१२२,८३९	३,१०६,९६३	२४,३९९,८०७
(ख) यस वर्ष थप	-	२७५,४००	१,५६४,९४७	१,२६६,५१०	-	६,४००	३,११३,२५८
(ग) यस वर्ष पुनर्मुल्याङ्कन/पुनर्लेखन	-	-	-	-	-	-	-
(घ) यस वर्षको बिक्री	-	-	-	-	-	-	-
(ङ) यस वर्षको अपलेखन	-	-	-	-	-	-	-
कुल परलमोल (कंभंगपछाड)	-	७,२३१,७४७	७,१३४,४४८	९,९१०,६६८	१२२,८३९	३,११३,३६३	२४,३९९,८०७
२. हास कट्टी							
(क) गत वर्ष सम्मको	-	१,३९१,२६९	१,३४४,०५०	२,१०२,९०४	३०,७१०	७६९,६३७	५,६३८,५७०
(ख) यस वर्षको	-	१,१३१,३७६	१,२९२,४४४	१,८३८,२३२	२३,०३२	५८५,९३२	४,८७१,०२५
(ग) हास कट्टी पुनर्मुल्याङ्कन/पुनर्लेखन	-	-	-	-	-	-	-
(घ) हास कट्टी रकम समायोजन/फिर्ता	-	-	-	-	-	-	-
कुल हास कट्टी	-	२,५२२,६४५	२,६३६,४९४	३,९४१,१३६	५३,७४२	१,३५५,५६९	१०,५०९,५९५
३. बुक भ्यालु (WDV*) (1-2)	-	४,७०९,१०२	४,४९७,९४४	५,९६९,५३३	६९,०९७	१,७५७,७९५	१७,००३,४७०
४. जग्गा	-	-	-	-	-	-	-
५. पूँजीगत निर्माण (पूँजीकरण गरिनु पर्ने)	-	-	-	-	-	-	-
जम्मा (3+4+5)	-	४,७०९,१०२	४,४९७,९४४	५,९६९,५३३	६९,०९७	१,७५७,७९५	१७,००३,४७०

* Written Down Value



अनुसूची ४.११

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

गैर बैकिङ्ग सम्पत्ति
(२०७९ साल असार मसान्त)

ऋणी वा पार्टीको नाम ठेगाना	गैर बैकिङ्ग सम्पत्ति सकार गरेको मिति	कुल गैर बैकिङ्ग सम्पत्ति रकम रु.	नोक्सानी व्यवस्था		खुद गैर बैकिङ्ग सम्पत्ति रु.	गत वर्ष रु.
			प्रतिशत	रकम रु.		
कुल जम्मा	-	-	-	-	-	-



अनुसूची ४.१२

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

अन्य सम्पत्ति
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. मसलन्द मौज्दात	५७०,२६८	९५५,७८३
२. लगानीमा असूल गर्न बांकी आम्दानी	-	-
३. कर्जामा असूल गर्न बांकी ब्याज न्यून ब्याज मुलतबी रकम	४८,७३९,०६८ (४८,७३९,०६८)	४२,२५६,९६६ (४२,२५६,९६६)
४. असूल गर्न बांकी कमिशन	-	-
५. सन्डी डेब्टर्स	२,९२६,३८३	३४४,८५९
६. कर्मचारी सापटी र पेशकी	२२,१९३,०९३	१९,३९८,१४५
७. अग्रिम भूक्तानी	४५८,१३४	३२०,६२८
८. मार्गस्थ नगद	-	-
९. मार्गस्थ अन्य (चेक समेत)	-	-
१०. विना सूचना ड्राफ्टको भूक्तानी	-	-
११. अपलेखन हुन बांकी खर्च	-	-
१२. शाखा मिलान हिसाब	-	-
१३. स्थगन कर सम्पत्ति	१,२८२,६४४	४,३६५,११७
१४. अन्य		
क) अग्रिम आयकर	५५,६५२,६०७	२१,१६१,५४१
ख) धरौटी	७९,३२३	७८,७८९
ग) अन्य सम्पत्ति	३९८,२४०	११,१६७
जम्मा	८३,५६०,६९२	४६,६३६,०३०



अनुसूची ४.१२ (क)

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

अन्य सम्पत्ति (थप विवरण)
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.				गत वर्ष रु.
	१ वर्ष सम्म	१ वर्षदेखि माथि ३ वर्ष सम्म	३ वर्षभन्दा माथि	जम्मा	
१. कर्जामा असूल गर्न बाँकी व्याज	-	-	-	४८,७३९,०६८	४२,२५६,९६६
२. शाखा मिलान हिसाब	-	-	-	-	-
३. एजेन्सी हिसाब	-	-	-	-	-
जम्मा	-	-	-	४८,७३९,०६८	४२,२५६,९६६



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

सम्भावित दायित्वहरू
(२०७९ साल असार मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
जमानत	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्धता (Irrevocable Loan Commitment)	-	-
आयकर वापत सम्भावित दायित्व	-	-
Acceptance सहित अन्य सबैप्रकारका दायित्वहरू	-	-
चूक्ता वा भूक्तान हुन बांकी शेयर लगानी	-	-
भुक्तानीको लागि दावी परेको जमानत	-	-
संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू	-	-
जम्मा	-	-



अनुसूची ४.१४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

ब्याज आम्दानी

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
क. कर्जा सापटमा	५२३,२५२,८००	४१९,२२३,३२७
ख. लगानीमा		
१. नेपाल सरकारको सुरक्षणपत्र	-	-
२. नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
३. डिभेन्चर तथा वण्ड	-	-
४. अन्तर बैंक लगानीमा ब्याज	-	-
ग. एजेन्सी मौज्दातमा	-	-
घ. माग तथा अल्प सूचनामा प्राप्त हुने मौज्दातमा	१,९२४,८३७	६,३५२,८९८
ङ. अन्यमा		
१. अन्तर बैंक/वित्तीय संस्था कर्जा	-	-
२. अन्य	९३९,६२४	१,२५७,९४३
जम्मा	५२६,११७,२६१	४२६,८३४,१६८



अनुसूची ४.१५

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

ब्याज खर्च

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
क. निक्षेप दायित्वमा	५९,०१४,०८७	५२,५१४,७२६
१. सदस्य बचतमा	५९,०१४,०८७	५२,५१४,७२६
२. सर्वसाधारण निक्षेपमा	-	-
ख. कर्जा सापटमा	१७४,५०२,४२४	८४,५९८,२७५
१. ऋणपत्र तथा बण्ड	-	-
२. नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	-	-
३. अन्तर बैंक/वित्तीय संस्था कर्जा	१७२,३०६,९२१	८१,८३८,९५१
४. अन्य संगठित संस्था	-	-
५. अन्य कर्जा	-	-
ग. अन्यमा	-	-
१. पेन्सन बचत कोषको ब्याज	-	-
२. अन्य ब्याज खर्च	२,१९५,५०३	२,७५९,३२४
जम्मा	२३३,५१६,५११	१३७,११३,०००

अनुसूची ४.१६

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

कमिशन तथा अन्य सञ्चालन आम्दानी

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. सेवा शुल्क	४५,७५३,७५०	५६,४११,६०८
२. नविकरण शुल्क	-	-
३. इ.प्रा. कमिशन वापत	-	-
४. बट्टा आम्दानी	-	-
५. अन्य	-	-
५.१ सदस्यता शुल्क	-	-
५.२ हर्जाना प्राप्त	-	-
५.३ पासबुक शुल्क	-	-
५.४ खाता बन्द शुल्क	-	-
५.५ अन्य	५,२७१,२६६	४,६०९,४४२
जम्मा	५१,०२५,०१६	६१,०२१,०५०



अनुसूची ४.१७

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

कर्मचारी खर्च

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. तलब	७६,२३७,४२५	६९,५४०,८६५
२. भत्ता	३९,१७५,९८७	४०,७०३,६९१
३. सञ्चयकोषमा थप	६,३८८,३११	५,६८१,१६२
४. तालिम खर्च	१,०१०,११२	८३,१५९
५. पोशाक	२,२२६,०००	२,१२८,०००
६. औषधोपचार	१,७१८,०२६	२,००६,०९३
७. बीमा		
८. बिदा वापतको व्यवस्था	७,२४८,५७८	१०,९१७,८८८
९. पेन्सन तथा उपदान व्यवस्था	५,९२०,३२२	५,२३२,२०६
१०. अन्य	९,१८४,३५६	६६२,६६३
जम्मा	१४९,१०९,११६	१३६,९५५,७२६



अनुसूची ४.१८

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

अन्य सञ्चालन खर्च

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष र.	गत वर्ष र.
१. घरभाडा	१७,४२१,६०५	१६,११६,३८३
२. बत्ती विजुली र पानी	१,०९०,२२७	१,०३४,८५४
३. मर्मत तथा सम्भार	८९२,२४६	६४२,९०५
(क) भवन		
(ख) सवारी साधन	३९२,९०४	६४२,९०५
(ग) अन्य	४९९,३४२	
४. बीमा	४०२,४७१	६४९,४०५
५. पोष्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	३,२६८,१५८	३,८५७,६६६
६. कार्यालय खर्च	६३७,३९०	४९५,०३७
७. भ्रमण भत्ता र खर्च	१०,३४०,६२७	७,७६१,९०४
८. मसलन्द र छपाई	२,८२५,७११	१,८६०,७२८
९. पत्रपत्रिका तथा पुस्तक	७,१५०	४,१६०
१०. विज्ञापन	२७९,२८५	१३९,७२१
११. कानूनी खर्च	५५,०००	१०,४३५
१२. चन्दा		
१३. सञ्चालक समिति सम्बन्धी खर्च	७०५,१५२	५४९,७४०
(क) बैठक भत्ता	३४३,५००	५९,०००
(ख) अन्य खर्च	३६१,६५२	४९०,७४०
१४. साधारण सभा सम्बन्धी खर्च	१५९,३७६	२८०,३७५
१५. लेखापरीक्षण सम्बन्धी	१,९२८,३५६	६५१,७१९
(क) वाह्य लेखापरीक्षण शूलक	४५२,०००	४५२,०००
(ख) वाह्य लेखापरीक्षण अन्य खर्च	९७,१५७	१९९,७१९
(ग) आन्तरीक लेखा शूलक तथा खर्च	१,१८६,१४०	
(घ) लेखा परिक्षण सम्बन्धी अन्य खर्च	१९३,०६०	
१६. रकम स्थानन्तरण कमिशन	७३,६१०	१००,०९३
१७. स्थिर सम्पत्तिमा ह्रास कट्टी	४,८७१,०२५	५,६३८,५७०
१८. पूर्व सञ्चालन खर्च अपलेखन		
१९. शेयर निष्काशन खर्च	१,५३७,०३९	२५०,०००
२०. प्राविधिक सेवा सोधभर्ना		१,०००
२१. मनोरञ्जन खर्च	-	-
२२. अपलेखन खर्च	-	-
२३. सुरक्षा खर्च	-	-
२४. कर्जा सुरक्षण प्रिमियम	-	-
२५. कमिशन र डिस्काउन्ट	-	-



२६. अन्य	९,८८३,५५८	६,७१०,६१०
(क) कार्यालय सफाई खर्च	२८७,८३८	४२५,५३०
(ख) कर्जा प्रक्रिया खर्च	५,०२१,०००	९७४,३३२
(ग) अतिथि खर्च	२७८,१४७	२३३,०८३
(घ) ईन्धन खर्च	१,१५९,८०५	७९५,१७४
(ङ) शाखा कार्यालय उद्घाटन खर्च	१८,७८३	-
(च) दाहसंस्कार खर्च	१४५,०००	-
(ज) कर तथा दस्तुर खर्च	८०२,०६६	१,४२२,१२३
(झ) सफटवेयर नविकरण खर्च	१,४६४,८००	१,१३०,६२३
(ञ) विविध खर्च	७७,४३५	२१३,३४१
(ट) दर्ता तथा नविकरण शूलक	२३३,२२९	२०१,०९६
(ठ) खाता बन्दी खर्च	७९,१६०	७५,१५५
(ड) सामाजिक उत्तरदायित्व खर्च	-	१,०३०,४६६
(ढ) कर्मचारी बैठक खर्च	२६०,७९५	१६२,३४०
(ण) कर्मचारी भर्ना खर्च	-	४७,३४७
(त) अन्य समिति बैठक खर्च	५५,५००	-
(थ) कर्जा नोक्सानी समायोजन	२,१५४,९२१	-
जम्मा	५८,५३२,९०५	४६,७५५,३०५

अनुसूची ४.१९

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

सम्भावित नोक्सानी व्यवस्था

मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धि	१००,९१८,०४४	१९७,०६५,६५५
२. लगानी नोक्सानी व्यवस्थामा भएको वृद्धि	-	-
३. गैर बैंकिंग सम्पत्ति नोक्सानी व्यवस्था	-	-
४. अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-	-
जम्मा	१००,९१८,०४४	१९७,०६५,६५५



अनुसूची ४.२०

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

गैर संचालन आमदानी/नोक्सानी
मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. लगानी बिक्रिबाट आमदानी/(नोक्सानी)		
२. सम्पत्ति बिक्रिबाट आमदानी/(नोक्सानी)	-	-
३. लाभांश	-	-
४. अन्य	(१३४,५१३)	-
खुद गैर संचालन आमदानी/(नोक्सान)	(१३४,५१३)	-

अनुसूची ४.२१

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता
मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता	११६,९६८,४३७	११३,६५३,९७५
२. गैर बैकिङ्ग सम्पत्ति नोक्सानी व्यवस्थाबाट फिर्ता	-	-
३. लगानी व्यवस्थाबाट फिर्ता	-	-
४. अन्य सम्पत्तिको व्यवस्थाबाट फिर्ता	-	-
जम्मा	११६,९६८,४३७	११३,६५३,९७५

अनुसूची ४.२२

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

असामान्य कारोबारबाट भएको आमदानी/खर्च
मिति २०७८ श्रावण ०१ गते देखि २०७९ असार ३२ गते सम्म

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. अपलेखन भएको कर्जाको असुली	-	-
२. स्वेच्छक अवकाश खर्च	-	-
३. असुली हुन नसक्ने कर्जाको अपलेखन (४.२२क)	-	-
४. अन्य खर्च/आमदानी	-	-
जम्मा	-	-



अनुसूची ४.२२(क)

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

अपलेखित कर्जाको विवरण
आर्थिक बर्ष २०७८ / ७९

क्र.सं.	कर्जा प्रकार	अपलेखन गरिएको रकम	धितो / जमानीको प्रकार तथा रकम	धितो मूल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी/तह	कर्जा असुलीका लागि भए गरेका प्रयास	कैफियत
१							
२							
३							
४							
५							
	कुल कर्जा						



अनुसूची ४.२३

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

संचालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी शेरहोल्डरहरूलाई गरेको कर्जा सापट विवरण
(२०७९ साल असार मसान्त)

प्रवाहित कर्जा सापटको कुल रकममध्ये सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेर धनीहरु र निजहरुको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा म्यानेजिङ एजेन्ट भएको कुनै संस्था वा कम्पनीलाई गरेको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/सञ्चालक/कार्यकारी प्रमुखको नाम	गत वर्षसम्मको बांकी		यस वर्ष असूली		यस वर्ष थप कर्जा	आपाठ मसान्तसम्म बांकी	
	सावा	व्याज	सावा	व्याज		सावा	व्याज
क) सञ्चालक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
ख) कार्यकारी प्रमुख							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
ग) संस्थापक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
घ) कर्मचारी							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
ड) शेरधनीहरु							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-



अनुसूची ४.२४

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की
पुंजीकोष तालिका
(२०७९ साल असार मसान्त)

विवरण		यस वर्ष	गत वर्ष
क. प्राथमिक पुंजी			
१	चुक्ता पुंजी (साधारण शेयर)	३१२,८७५	२७६,८८१
२	प्रस्तावित बोनस शेयर	५९,४४६	३५,९९५
३	शेयर प्रिमियम	-	-
४	फिर्ता नहुने अग्राधिकार शेयर	-	-
५	साधारण जगेडा कोष	५८,९७५	३९,६७०
६	सञ्चित नाफा/(नोक्सान)	२३,२६६	६,००७
७	वासलातमा देखाइएको चालु आ.ब.को नाफा नोक्सान हिसावको रकम	-	-
८	पुंजी फिर्ता जगेडा कोष	-	-
९	पुंजी समायोजन कोष	-	-
१०	कल्स इन एडभान्स	-	-
११	अन्य स्वतन्त्र कोषहरू	-	-
	घटाउने:		
	- ख्याति (Goodwill) वापतको रकम	-	-
	- स्थगन कर सम्पत्ति	१,२८३	४,३६५
	- सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम	-	-
	- वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	-	-
	- अवास्तविक सम्पत्ति	-	-
	- यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम	-	-
	- प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेका व्यक्ति तथा समुहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू	-	-
	जम्मा	४५३,२८०	३५४,१८७
ख. पूरक पुंजी			
१)	सक्रिय कर्जाको लागि गरिको कर्जा नोक्सानी व्यवस्था	५२,५४१	३९,२१५
२)	अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	-	-
३)	हाइब्रिड पुंजी उपकरणहरू	-	-
४)	सुरक्षण नराखिएको सहायक आवधिक कृण	-	-
५)	सम्पत्ति पुर्नमूल्याङ्कन कोष	-	-
६)	लगानी समायोजन कोष	-	-
	जम्मा	५२,२४८	३९,२१५
ग. पुंजीकोष (क+ख)		५०५,५२८	३९३,४०२
	जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नु पर्ने न्यूनतम पुंजीकोष		
	पुंजीकोष (८ प्रतिशत)	१२१४३	१२१५४
	प्राथमिक पुंजी (४ प्रतिशत)	११११४	१११२९
	पुंजीकोष अधिक र (न्यून)	५०५,५१६	३९३,३८९
	प्राथमिक पुंजी अधिक र (न्यून)	४५३,२६९	३५४,१७५



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

जोखिम भारित सम्पत्ति विवरण तालिका
(२०७९ साल असार मसान्त)

वासलात बमोजिमको सम्पत्ति (On-Balance-Sheet Assets)	भार	यस वर्ष		गत वर्ष	
		रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
नगद मौज्जात	०	६,६८२	-	२०,३१०	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	०	१६,३७३	-	१३,३७३	-
नेपाल सरकारको सुरक्षणमा गरेको लगानी	०	-	-	-	-
नेपाल राष्ट्र बैंकको सुरक्षणमा गरेको लगानी	०	-	-	-	-
आफ्नै मुद्दती रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको मुद्दती रसिद धितो कर्जा	०	-	-	-	-
सरकारी सुरक्षणको धितोमा पुर्ण सुरक्षित हुने गरी प्रदान गरिएका कर्जा	०	-	-	-	-
सरकारी सुरक्षणपत्रको पाउनु पर्ने ब्याज रकम (Accrued Interest)	०	-	-	-	-
बक/वित्तीय संस्थाहरूमा रहेका माज्जात/मुद्दती रसिदका दावी (Claims)	२०	१११,२५४	२२,२५१	१०६,२२९	२१,२४६
मागको बखत प्राप्त हुने रकम (Money at Call)	२०	-	-	-	-
अन्तर बैंक/संस्था सापटी	२०	-	-	-	-
शेयर, डिभेन्चर एवं वण्डमा भएको लगानी	१००	२,०००	२,०००	२,०००	२,०००
अन्य लगानीहरू	१००	-	-	-	-
कर्जा, सापट (कुल रकम)	१००	३,९१६,६३२	३,९१६,६३२	३,००५,८७१	३,००५,८७१
स्थिर सम्पत्तिहरू	१००	१७,००३	१७,००३	१८,७६१	१८,७६१
पाउनु पर्ने अन्य खुद ब्याज रकम (कुल पाउनु पर्ने ब्याज - सरकारी ऋणपत्र तथा वचतपत्र को पाउनु पर्ने ब्याज - ब्याज मुलतवी)	१००	-	-	-	-
अन्य सबै सम्पत्तिहरू (खुद अग्रिम कर दाखिला बाहेक)	१००	२७,९०८	२७,९०८	२५,४७४	२५,४७४
(क) जम्मा		४,०९७,८५२	३,९८५,७९४	३,१९२,०१९	३,०७३,३५३
वासलात बाहिरको कारोबार (Off-Balance-Sheet Items)					
जमानत	१००	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्धता (Irrevocable Loan Commitment)	१००	-	-	-	-
आयकर वापत सम्भावित दायित्व	१००	-	-	-	-
Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू	१००	-	-	-	-
चुक्ता वा भुक्तान हुने बाँकी शेयर लगानी	१००	-	-	-	-
भुक्तानीका लागि दावी परेको जमानत	२००	-	-	-	-
संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको सम्भावित	२००	-	-	-	-
संचालन जोखिम वापत कूल सम्पत्तिको २ प्रतिशतले हुने रकम जोखिम भारित सम्पत्तिमा थप	१००	८१,९५७	८१,९५७	६३,८४०	६३,८४०
(ख) जम्मा		८१,९५७	८१,९५७	६३,८४०	६३,८४०
कुल जोखिम भारित सम्पत्ति (क+ख)		४,१७९,८०९	४,०६७,७५१	३,२५५,८५९	३,१३७,१९३



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

प्रमुख सूचकाङ्क
कम्तीमा विगत ५ वर्षको परिसूचकहरू

विवरण	सूचाङ्क	आ.व. ०७४/०७५	आ.व. ०७५/०७६	आ.व. ०७६/०७७	आ.व. ०७७/०७८	आ.व. ०७८/०७९
१. खुद नाफा/कुल आम्दानी प्रतिशत	प्रतिशत	११०८	१२००	०१७७	१४४	१६१३
२. प्रति शेयर आम्दानी	रु.	२४०५	१७८३	११८	१४७२	२५१३
३. प्रति शेयर बजार मूल्य	रु.	१,३५४१००	६९९१००	८२५१००	१,२३३००	११९८५०
४. मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	५६३०	३९१२०	७०१६२	८३७५	४६१३
५. शेयर पुँजीमा लाभास (बोनस सहित)	प्रतिशत	८४२	-	१०१०	१३००	१९१००
६. शेयर पुँजीमा नगद लाभास भुक्तानी	प्रतिशत	०४२	-	-	-	०११
७. ब्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	१७०२	२६१०	१५८५	१५३५	१४०१
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	२८१४	२४१०	३२७२	४२६९	३३८०
९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत	९०१	१५१०	८२३	५४४	८१०
१०. सटही घटवढ आम्दानी/कुल आम्दानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	७२८	३१०	००५	५७५	९२५
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	२०४	१२१	०२६	३३८	५१६
१३. खुद नाफा/कुल सम्पत्ति	अनुपात	१८६	१०८	०११	१५२	२४२
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	२४१६१	२४५८६	२२५६३	२५१५०	२६६६७
१५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति	प्रतिशत	१२९९	२०४०	१२८४	१०५७	११०५
१६. जोखिम भारित सम्पत्तिमा पुँजीकोषको पर्याप्तता						
(क) प्राथमिक पुँजी	प्रतिशत	९९७	७८३	१२०५	११२९	१११४
(ख) पूरक पुँजी	प्रतिशत	१६८	०३६	११३	१२५	१२८
(ग) कुल पुँजी कोष	प्रतिशत	११६५	८१९	१३१८	१२५४	१२४३
१७. तरलता (CRR)	अनुपात	०७८	०७६	२५१६	१२०८	९१४
१८. निष्कृत कर्जा/कुल कर्जा	प्रतिशत	१५१	१६०	००३	६२०	४२६
१९. ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)		८०१	६४५	७६२	९९१	७००
२०. बुक नेटवर्थ (रु. हजारमा)	रु.	१५४,९५८१००	१५८,०७४७४	३२१,७३१४६	३६७,६९३,३९७	४५८,९४१,७५
२१. कुल शेयर	संख्या	१,०००,०००१००	१,०८०,०००१००	२,५२३,३००१००	३,१२८,७५४११	३,७२३,२१७४०
२२. कुल कर्मचारी	संख्या	२०११००	३०२१००	२८११००	३४५१००	४१११००



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

आ.ब. २०७८/७९ को

प्रमुख लेखा नीतिहरू

अनुसूची ४.२६

१. साधारण जानकारी

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालमा स्थापित सिमित दायित्व भएको कम्पनी हो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अन्तर्गत 'घ' वर्गको वित्तीय संस्थाको रूपमा स्थापित यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा प.लि ११९९।०६६।०६७ मा दर्ता भई मिति २०६७।०४।०७ देखि कारोवार प्रारम्भ गरेको हो । यस वित्तीय संस्थाले साविकको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड कुशमा पर्वतलाई मर्ज गरी मिति २०७६।०९।२३ गतेवाट एकिकृत कारोवार संचालन गरी वित्तीय कारोवार गर्दै आइरहेको छ । यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा नं १० बुद्धचोक कास्कीमा रहेको छ । हाल यस वित्तीय संस्थामा केन्द्रीय कार्यालयका अतिरिक्त ९९ वटा शाखा कार्यालय मार्फत ७४३४० सदस्यवाट १ अरब, ४६ करोड ८७ लाख १९ हजार वचत संकलन तथा गरिव तथा विपन्न वर्गका ३३१२४ सदस्यलाई रु ३ अरब ९१ करोड ६६ लाख ३१ हजार सरल तथा सुलभ कर्जा लगानी भएको छ ।

२. वित्तीय विवरणहरू तयारीको आधार

यस वित्तीय संस्थाको वित्तीय विवरणहरू ऐतिहासिक मुल्य अवधारणा अनुसार तयार गरिएको छ । प्रस्तुत वित्तीय विवरण सामान्य लेखा सिद्धान्त, बैकिङ व्यवसायमा प्रचलित अन्य आधारहरू, प्रचलित कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी गरिएको नेपाल लेखामान (Nepal Accounting Standards) तथा नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन आदि समेतको अधिनमा रही तयार गरिएको छ ।

३. नियमनको परिपालना

अन्यथा उल्लेख गरिएको बाहेक प्रस्तुत वित्तीय विवरणहरू लेखाको सर्वमान्य सिद्धान्त तथा नेपाल लेखामान - NFRS लागु हुनु अघिको) बमोजिम NRB निर्देशिका ४ मा दिएको ढाँचा अनुसार र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को आवश्यकता अनुसार बनाईएको छ जुन Nepal Financial Reporting Standard (NFRS) सिद्धान्तहरू संग पूर्णतया मेल खाएको छैन ।

४ स्थिर सम्पत्ति तथा ह्रासकट्टी नीति

- ४.१ स्थिर सम्पत्तिहरूको मुल्याङ्कन गर्दा सो सम्पत्ति खरिद/निर्माण गर्दा लागेको लागत मूल्यको साथै सो संग सम्बन्धित अन्य खर्चहरू समावेश गरिएका छन् ।
- ४.२ रु.५,०००/- वा सो भन्दा कम मूल्यका स्थिर सम्पत्तिहरू खरिद गरिएको वर्षमा नै खर्च लेखी नाफा नोक्सान हिसाबमा जनाउने नीति रहेको छ ।
- ४.३ स्थिर सम्पत्तिहरूको ह्रासकट्टी व्यवस्थापनले निर्धारण गरेको दररेट ले घट्टो प्रणालीको आधारमा गरिएको छ । ह्रासकट्टी दर निम्नानुसार रहेको छ:

सम्पत्तिको किसिम	ह्रासकट्टी दर
भवन	५
मेसीनरी	१५
परिवहन साधन	२०
फर्निचर	२५
कार्यालय सामान	२५
अन्य	२५



५. आयकर व्यवस्था

- ५.१ आयकर ऐन, २०५८ तथा आयकर नियामावली, २०५९ अनुसार स्वयं कर निर्धारणको आधारमा निर्धारण गरिएको करयोग्य आयमा आयकर व्यवस्था गरिएको छ। संस्थाले गरेको आयकर व्यवस्था सम्बन्धित राजश्व कार्यालयबाट अन्तिम कर निर्धारण हुँदा घटबढ भएमा त्यस्तो फरक रकमलाई सोही वर्ष आवश्यकतानुसार लेखांकन गरिएको छ।
- ५.२ वित्तीय विवरण अनुसारको (Accounting Base) रकम र आयकर ऐन २०५८ अनुसार गणना गरिएको करआधार (Tax Base) रकममा हुने अस्थायी फरक तथा दावी योग्य कर सम्बन्धी नोक्सानीलाई नेपाल लेखामान १२ (NAS 12) अनुसार “स्थगन कर सम्पत्ति” (Deferred Tax Assets) तथा “स्थगन कर दायित्व” (Deferred Tax Liability) को लेखाङ्कन गर्ने नीति रहेको छ।

६. लगानी सम्बन्धी व्यवस्था

सूचिकृत कम्पनिहरुको शेयरमा भएको लगानीलाई परल मूल्य र बजारमूल्यमा जुन कम छ सोही मूल्यमा लेखाङ्कन गर्ने नीति रहेको छ। सूचिकृत नभएका शेयरमा भएका लगानीलाई परल मूल्यमा लेखाङ्कन गर्ने नीति रहेको छ। परल मूल्य भन्दा बजार मूल्य कम भएमा कम भएजति रकमको लागी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नाफा नोक्सान हिसाबमा खर्च लेखी लगानीमा संभावित हानी वापत व्यवस्था गर्ने नीति रहेको छ।

७. पूर्व संचालन तथा पर सारिएको खर्च सम्बन्धी व्यवस्था

- ६.१ पूर्व संचालन खर्चलाई ५ वर्ष भित्र समान किस्तामा अपलेखन गर्ने नीति अपनाईएको छ।
- ६.२ लिजहोल्ड सम्पत्तिमा भएको खर्चलाई पूँजीकृत गरी ४ वर्ष भित्र समान किस्तामा अपलेखन गर्ने नीति अपनाईएको छ।
- ६.३ वित्तीय संस्थाको बैकिङ्ग कारोबार गर्नको लागि लिएको कम्प्यूटर सफ्टवेयरलाई समानूपातिक हिसाबले खर्च लेखि ४ वर्षको अवधिमा अपलेखन गर्ने नीति रहेको छ।
- ६.४ यस वित्तीय संस्थाको अपलेखन गर्न बाँकी खर्च छैन।

८. ब्याज आम्दानी/खर्च लेखाङ्कन नीति

- ८.१ निक्षेपमा दिइने र कर्जामा लिइने ब्याज ३६५ दिनलाई एक वर्षको आधार मानी गणना गरिएको छ।
- ८.२ कर्जा तथा सापटीमा पाकेको ब्याजलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नगद प्राप्तको आधार (Cash Basis) मा ब्याज गणना गरिएको छ र सो नेपाल लेखामान ०७ - “Revenue Recognition” व्यवस्था अनुरूप गरिएको छैन।
- ८.३ निक्षेप दायित्वमा तिर्नु पर्ने ब्याजलाई उपार्जनको आधार Accrual Basis मा लेखाङ्कन गरिएको छ।
- ८.४ मुद्दती निक्षेप लगानीबाट आर्जित ब्याजलाई Accrual Basis मा लेखाङ्कन गरिएको छ।
- ८.५ कर्जा तथा सापट प्रवाह गर्दा प्राप्त हुने सेवा शूल्कलाई सो प्रवाह गरेकै वर्ष नगद प्राप्तको आधारमा आम्दानीमा लेखाङ्कन गरिएको छ।

९. कमिशन आयको लेखांकन नीति

यस संस्थाले विभिन्न कारोवारमा प्राप्त गरेको कमिशनलाई उपार्जनको आधारमा आम्दानीमा लेखांकन गर्ने नीति लिइएको छ।

१०. गैर बैकि. सम्पत्तिको लेखांकन नीति

गैर बैकि. सम्पत्ति कबुल गर्दाको समयमा असुल हुन बाँकी लेना रकम (साँवा तथा ब्याज) अथवा धितो रहेको सम्पत्तिको प्रचलित बजार मूल्य (Fair Market Price) मध्ये जुन कम छ सोही रकममा गैर बैकि. सम्पत्तिको लेखांकन गरिने नीति अपनाइएको छ। यसरी लेखांकन गर्दा सो कर्जाको पाउनु पर्ने ब्याज रकमलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याज मूल्यमा हिसाब संग समायोजन गर्ने नीति अपनाइएको छ। आ.ब.२०७८/७९ सम्म कुनै पनि गैर बैकि. सम्पत्ति सकार गरिएको छैन।

११. स्टेशनरी मौज्जात सम्बन्धी व्यवस्था

छपाई गरिएका फारामहरु तथा खरिद गरिएका मसलन्द सामग्रीहरुलाई प्रयोग गरिएको आधारमा खर्च जनाएर बाँकी मौज्जातलाई लागत मूल्यमा मौज्जातको रुपमा लेखांकन गरी अनुसूची ४.१२ “अन्य सम्पत्ति” अन्तर्गत प्रस्तुत गरिएको छ।



१२. कर्जा नोक्सानी व्यवस्था

संस्थाको कर्जा एवं लगानीमा निहित जोखिमलाई न्यून गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ। कर्जा तथा सापट रकमलाई नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार भाखा नाघेको आधारमा वर्गिकरण गरी १.३० देखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गरिएको छ।

१३. कर्जा अपलेखन नीति

संस्थाले प्रदान गरेको कर्जाहरूमध्ये असुल हुन नसक्ने कर्जाहरूको हकमा सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि पनि कर्जा असुल नभएमा असुल नभए जति सांवालाई नाफा नोक्सान हिसाबमा अपलेखन खर्च जनाई सो कर्जा वापत गरिएको सम्पूर्ण कर्जा नोक्सानी व्यवस्थालाई नाफा नोक्सानी हिसाबमा फिर्ता आम्दानी जनाउने गरिएको छ। यस्तो कर्जाको असुली बांकी ब्याज, ब्याज मुलतवी हिसाबमा समायोजन गरी अपलेखन गर्ने नीति लिइएको छ।

१४. कर्मचारी उपदान कोष, संचित विदा र कर्मचारी संचय कोष सम्वन्धी व्यवस्था

संस्थाको कर्मचारी सेवा विनियम अनुसार सेवा निवृत्त/अवकास पछि कर्मचारीहरूले पाउने उपदान वापतको रकम यस आ.व.वाट ग्लोबल अवकास कोषमा जम्मा गरिएको छ। साथै गत आ.व.सम्ममा रहेको रु १,९५,६४,८५३।९९ संचित विदा वापतको व्यवस्थामा यस आ.व.मा रु.७२,४८,५७७।५२ थप गरी हाल सम्म रु २,३८,४०,३३४।४९ व्यवस्था गरिएको छ। कर्मचारी संचयकोष वापतको संस्थाको योगदान रकम तथा कर्मचारीहरूको तलबबाट कट्टा गरिएको रकमलाई कर्मचारी संचयकोष कार्यालयमा जम्मा गरिएको छ।

१५. कर्मचारी बोनस

आयकर व्यवस्था अधिको खूद नाफाको १० प्रतिशतले हुने रकम कर्मचारी बोनसको लागि छुट्टयाउने नीति रहेको छ। जस अनुसार यस आ.व.मा रु १,५१,८९,९६२ छुट्टयाइएको छ।

१६. लाभांश तथा बोनस शेयर

यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७९।१०।०६ गते वसेको संचालक समितिको बैठक नं २२१ बाट प्रति शेयर १९ प्रतिशतका दरले हुने रु.५,९४,४६,३२८।१५६५ बोनस शेयर तथा उक्त बोनस शेयरको कर प्रयोजनार्थ रु.३१,२८,७५४।१९३५ अर्थात १ प्रतिशत नगद लाभांस वितरण गर्न प्रस्ताव गर्ने संचालक समितिको निर्णय भएको र सो को वितरण/भुक्तानी नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र गरिनेछ।



अनुसूचि ४।२७

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

२०७८ श्रावण १ गते देखि २०७९ असार मसान्त सम्म अवधिको वित्तीय विवरणसंग सम्बन्धित लेखा सम्बन्धी टिप्पणीहरु:

१ ब्याज आम्दानी :

कर्जा सापटको ब्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशिकामा व्यवस्था भए बमोजिम नगद प्राप्तिका आधार (Cash basis) मा आम्दानी जनाउने गरिएको छ ।

२ कर्मचारी खर्च :

कर्मचारी तर्फको नियमित खर्च र संस्थाको नीति अनुसार कर्मचारी उपदान तथा सञ्चित विदाको खर्च लेखी उपदान वापतको रकम ग्लोबल अवकाश कोषमा जम्मा गरिएको छ भने संचित विदा वापतको रकमलाई दायित्व व्यवस्था गरिएको र सो लाई कर्मचारी खर्च शीर्षक अन्तर्गत समावेश गरिएको छ । यस आर्थिक वर्षमा कर्मचारीहरुको उपदान तथा विदा व्यवस्था वापतको खर्च रकमलाई प्रोदभावी आधारमा (Accrual Basis) लेखाङ्कन गर्ने नीति अनुरूप कर्मचारी उपदान तर्फ रु.५९,२०,३२२।३८ र सञ्चित विदा व्यवस्था तर्फ रु.७२,४८,५७७।५२ खर्च लेखी व्यवस्था गरिएको छ । वर्षान्तमा कर्मचारी उपदान व्यवस्थामा रहेको रु. १,६०,९३,९५२।८१ ग्लोबल उपदान कोषमा जम्मा गरिएको छ भने संचित विदा व्यवस्थामा रु. २,३८,४०,३३४।४९ रकम संचित भएको छ ।

३ इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण :

यस आ.व.मा भएको कारोवारमा वृद्धि संगै नाफामा पनि वृद्धि भई इक्विटीमा केही परिवर्तन भएको छ । यस आवको नाफावाट प्रति शेयर १९ प्रतिशतका दरले वोनश शेयर प्रस्ताव गरी चुक्ता पुजी रु.३७,२३,२१,७४०।०० पुगेको छ भने साधारण जगेडा कोषमा रु.१,९३,०५,१०९।०० थप भई हाल रु ५,८९,७४,९२९।०० र स्थगन कर जगेडा तथा अन्य कोषमा समेत परिवर्तन भई कुल इक्विटी रु.५१,५८,१५,१८८।०० पुगेको छ । यस सम्बन्धमा विस्तृत विवरण अगाडी नै उल्लेख गरिएको छ ।

४ कर्जा सापटमा भएको परिवर्तन :

वर्ष भरिमा प्रवाह भएको कर्जा सापट, असुली भएको र मिनाहा गरिएको सांवा तथा ब्याजको विवरण यस प्रकार छ :

विवरण	यस वर्ष रु.
गत आर्थिक वर्षको अन्तमा रहेको बांकी कर्जा	३,००,५८,७१,२३१।००
वर्ष भरिमा प्रवाह गरिएको कर्जा	४,७६,२७,४६,२००।००
वर्ष भरिमा असुल भएको कर्जा	३,८५,१९,३५,८१९।००
यस आर्थिक वर्षको अन्तमा रहेको बांकी कर्जा	३,९१,६६,३१,६११।९४
वर्ष भरिमा मिनाहा गरिएको सांवा	नभएको
वर्ष भरिमा मिनाहा गरिएको ब्याज	नभएको

५ निक्षेप दायित्वमा भएको परिवर्तन :

निक्षेप दायित्व अन्तर्गत वर्ष भरिमा परिवर्तन भएको रकमको संक्षिप्त विवरण :

विवरण	गत आर्थिक वर्षको रु.	यस आर्थिक वर्षको रु.	निक्षेपमा भएको परिवर्तन रु.
अनिवार्य बचत निक्षेप	३४५१९४५८०।००	४३,७५,३०,७६५।३०	९,२३,३६,१८५।३०
स्वेच्छिक बचत निक्षेप	८१३१९९६१०।००	१,०३,११,८९,२०३।६१	२१,८०,६९,५९३।६१
जम्मा निक्षेप	११५८३१४१९०।००	१,४६,८७,१९,९६८।९१	३१,०४,०५,७७८।९१



६ भारत औषत ब्याजदर :

निक्षेप र कर्जाको भारत औषत ब्याजदरको अन्तर (Weighted Average Interest Rate Spread)

विवरण	भारत औषत दर (गत वर्ष)	भारत औषत दर (यस वर्ष)
कर्जा सापट	१४।७५	१५
निक्षेप दायित्व तथा कर्जा	५।४४	८
ब्याजदरको अन्तर	९।३१	७

७ वित्तीय संस्थाको सम्पत्ति र दायित्वसंग : सम्बन्धित कारोबार र वासलात बाहिरको कारोबार कुनै एक व्यक्ति, फर्म, संघ संस्था तथा कुनै एक क्षेत्रमा अधिक केन्द्रित (निर्देशन नं. ३ को सिमा भन्दा बढी) रहेको छैन ।

८ अपलेखन हुन बाँकी कर्जाको विवरण :

वित्तीय संस्थामा अपलेखन हुन बाँकी खर्च रहेको छैन ।

९ तरलता विवरण :

सम्पत्ति तथा दायित्वलाई भुक्तानी अबधिको आधारमा वर्गीकरण गरिएको छैन ।

१० गैर बैकिङ्ग सम्पत्ति :

२०७९ आषाढ मसान्तसम्म वित्तीय संस्थाको कर्जा असुलीको शिलसिलामा धितो लिलाम विक्री नभई आफैले सकार गर्नु पर्ने अवस्था नआएकोले वित्तीय संस्थाको नाममा गैर बैकिङ्ग सम्पत्ति रहेको छैन ।

११ आयकर दायित्व :

चालु आर्थिक वर्षको आयकर दायित्व आयकर ऐन २०५८ अनुसार गणना गरी सो वापत रू ३,७१,०१,६४३ व्यवस्था गरिएको छ । वित्तीय संस्थाले स्वयं कर निर्धारण गर्दा र आन्तरिक राजश्व विभागले निर्धारण गरेको कर दायित्वमा फरक परेमा सोही वर्षमा समायोजन गरिने छ ।

१२ भुक्तानी हुन बाँकी र जफत गरिएका शेयरहरु छैनन् ।

१३ संस्थाको एजेन्सी मौज्जात रहेको छैन ।

१४ साधारण जगेडा कोष :

यस आर्थिक वर्षमा खुद नाफाको २० प्रतिशत रकम रू. १,९३,०५,१०९।०० छुट्टयाई साधारण जगेडा कोषमा थप गरी वर्षान्तमा यस कोषमा रू. ५,८९,७४,९२९।०० पुगेको छ ।

१५ ग्राहक संरक्षण कोष :

ऋणीहरुको सामुहिक हितको लागि उनीहरुको व्यवसायको सुरक्षण एवं पुनर्स्थापना, शिक्षा, तालिम एवं क्षमता विकास लगायतका क्षेत्रमा खर्च गर्ने गरी यस आर्थिक वर्षको खुद मुनाफाबाट ग्राहक संरक्षण कोषमा रू.९,६५,२५६।०० तथा वित्तीय संस्थाले कोषमा तिरेको व्याज रकम रु २१,९५,५०३।०० समेत थप गरी वर्षान्तमा यस कोषमा रू.५,५४,५४,२३५।०० पुगेको छ ।

ग्राहक संरक्षण कोष विवरण

क्र.सं.	विवरण	रकम रू
१	यस वर्षको ग्राहक संरक्षण कोषमा रहेको शुरु मौज्जात	५,६१,८१,४६१।००
२	संस्थाले भुक्तान गरेको व्याज आमदानी	२१,९५,५०३।००
३	यस वर्षको खुद नाफाबाट छुट्ट्याईएको १ प्रतिशत रकम	९,६५,२५६।००
४	यस वर्षमा ग्राहक संरक्षण कोषबाट भएको खर्च	३८,८७,९८५।००
५	यस वर्ष ग्राहक संरक्षण कोषमा रहेको अन्तिम मौज्जात रकम	५,५४,५४,२३५।००

ग्राहक संरक्षण कोषमा भएको खर्चको विवरण : ३८,८७,९८५।००

यातायात खर्च	१,६२,५६०।००
सुत्केरी सुविधा खर्च	१०,६४,५००।००
औषधी उपचार खर्च	४,३८,५००।००



दैविक प्रकोप राहत खर्च	८७,५००।००
किरिया खर्च	१४,२४,८७०।००
छात्रवृत्ती खर्च	०।००
जन्मोत्सव खर्च	५,०००।००
विवाह खर्च	५६,०००।००
मसलन्द तथा केन्द्रमा सामान खर्च	५३,०४५।००
कर्जा मिनाहा खर्च	५,९६,०१०।००
कुल खर्च	३८,८७,९८५।००

१६ कर्मचारी बोनस व्यवस्था :

बोनस ऐन, २०३० अनुसार कर्मचारी बोनस व्यवस्थामा सम्पूर्ण कारोबार पछिको मुनाफाको १० प्रतिशत रकम कर्मचारी बोनस व्यवस्था गरिएको छ । कर्मचारी बोनस बापत यस वर्ष रू.१,५१,८९,९६२।०० व्यवस्था गरिएको छ ।

१७ लिजहोल्ड सम्पत्ति :

हाल वित्तीय संस्थामा रु ६९,०९६।६८ वरावरको लिजहोल्ड सम्पत्ति रहेको छ ।

विवरण	शुरुको मोज्दात	यस वर्षको थप	कुल	यस वर्षको हासकट्टी	बाँकी
कार्यालय रङरोगन तथा पार्टेशन	९२१२८।८८	०	९२१२८।८८	२३०३२।२०	६९०९६।६८

१८ कर्मचारी आवास :

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई प्रस्तुत आर्थिक वर्षमा मासिक रूपमा देहाय बमोजिम आवास भत्ताको व्यवस्था गरिएको छ ।

क्र.स	पद	घरभाडा
१	प्रमुख कार्यकारी अधिकृत	०
२	नायव प्रमुख कार्यकारी अधिकृत	१२०००।००
३	वरिष्ठ प्रबन्धक	१२,०००।००
४	सहायक प्रबन्धक	१०,०००।००
५	वरिष्ठ अधिकृत	९,०००।००
६	अधिकृत	८,०००।००
७	सहायक अधिकृत	७,०००।००
८	सुपरभाइजर	६,०००।००
९	वरिष्ठ सहायक	५,०००।००
१०	सहायक	४,०००।००
११	कनिष्ठ सहायक	४,०००।००
१२	सुरक्षा गार्ड	२०००।००
१३	डाइभर	२,०००।००
१४	सहयोगी	१,०००।००



१९ संस्थागत सामाजिक उत्तरदायित्व कोष :

क्र.सं.	विवरण	रकम. रू
१	यस वर्षको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको शुरु मौज्जात	४,६०,६४३।००
२	यस वर्षको खुद नाफाबाट छट्टाईएको १ प्रतिशत रकम	९,६५,२५६।००
३	यस वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च	६,७००।००
४	यस वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको अन्तिम मौज्जात रकम	१४,९९,१९९।००

यस वित्तीय संस्था लि. अन्तर्गत शाखा कार्यालय हातेमालोचोक पर्वतवाट ट्राफिक संङ्केत चिन्न जनिने वोड राख्दा लागेको खर्च रु ६७००।०० यस शिर्षकवाट खर्च गरिएको ।

२० संस्थाले कर्जामा प्रदान गरेको ब्याज छुट सम्बन्धमा : यस आ.व.मा नरहेको ।

२१ कर्जामा सापटमा प्राप्त गरेको ब्याज छुट सम्बन्धमा : यस आ.व.मा नरहेको ।

२२ सम्बद्ध व्यक्ति/ समुह बारे जानकारी :

२२.१ संस्थापक संस्था

यस कम्पनीमा संस्थापक संस्थाको २०,१८,६७२।१५ कित्ता शेयर रहेको ।

२२.२ सञ्चालक समिति विवरण

(२०७९ असार मसान्तको)

क्र.सं.	नाम	पद	प्रतिनिधि समुह
१	चन्द्र बहादुर क्षेत्री	अध्यक्ष	संस्थापक
२	विकाश गौचन	सञ्चालक	संस्थापक
३	शान्ताकुमारी उप्रेती पोखरेल	सञ्चालक	संस्थापक
४	विश्वराज नेपाल	सञ्चालक	सर्वसाधारण
५	केशव नारायण प्रधान	सञ्चालक	सर्वसाधारण
६	अनुराग वारले	सञ्चालक	स्वतन्त्र

२२.३ प्रमुख व्यवस्थापन कर्मचारीहरुलाई प्रदान गरिएको पारिश्रमिक र सुविधा

नामथर	पद	तलब स्केल	भत्ता तथा अन्य सुविधा	कुल खर्च
केशवनारायण प्रधान	प्रबन्ध सञ्चालक	१५,२८,८७६।७१	४,०५,४३८।९१	१९,३४,३१५।६२
फणिन्द्र पाण्डे	नायव प्र.का.अ	९,३५,२८७।६८	८,०४,३५७।२१	१७,३९,६४४।८९
हर्ष बहादुर स्याङतान	सहायक प्रबन्धक	४,८७,७९१।८४	५,७४,५६८।६५	१०,६२,३६०।४९

२२.४ सञ्चालकहरुलाई प्रदान गरिएको पारिश्रमिक र सुविधा :

नाम, पद	सञ्चालक समिति बैठक भत्ता रू.	भ्रमण भत्ता तथा अन्य खर्च रू.
चन्द्र बहादुर क्षेत्री, अध्यक्ष	४६,५००	२७,०००
कृष्ण बहादुर खाँण, /पूर्व	४२,०००	१६,०००
विकाश गौचन सञ्चालक	४६,०००	११,४९०
शान्ता कुमारी पोखरेल उप्रेती, सञ्चालक	४६,०००	२१,६८५
विश्वराज नेपाल, सञ्चालक	४६,०००	२९,६९०



केशवनारायण प्रधान, संचालक	४६,०००	१५,५३५
अनुराग वाग्ले, संचालक	४६,०००	३३,१८५
फणिन्द्र पाण्डे, कम्पनी सचिव	२५,०००	०
जम्मा	३,४३,५००	१,५४,५८५

सञ्चालक समिति तथा अन्य समिति बैठकमा चिया खाजा, तालिम, गोष्ठी लगायत सचिवालय सम्बन्धी अन्य खर्च रु.२,०७,०६७ भएको छ ।

२२.५ संस्थापकहरुले यस संस्थाको शेयर धितो राखी कर्जा लिएको छैन । साथै संस्थापकहरुलाई कुनै कर्जा सुविधा प्रदान गरिएको छैन ।

२३ सञ्चालक समितिबाट नेपाल राष्ट्र बैंकको निर्देशनको अनुपालना :

संस्थाको सञ्चालक समितिको अध्यक्ष एवं सदस्यहरुबाट नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनको निर्देशन नं. ६ मा रहेको संस्थागत सुशासन सम्बन्धी व्यवस्था अन्तर्गत पालना गर्नु पर्ने आचारणहरु पूर्णरूपमा पालना भएको छ ।

२४ मर्जर सम्बन्धी विवरण :

यस वित्तीय संस्था र पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं.५ स्थित रजिष्टर्ड कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजतपत्रप्राप्त (ईजाजतपत्रप्राप्त नं. ने.रा.बैंक/इ.प्रा./घ ४४/०७९/७२) १० जिल्ला कार्यक्षेत्र भएको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर गर्ने सम्बन्धमा मिति २०७६ जेष्ठ ०५ गते प्रारम्भिक समझदारी भई नेपाल राष्ट्र बैंकबाट मिति २०७६ असार २६ गते सैद्धान्तिक सहमती भएको तथा मिति २०७६ पौष ०२ गते मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पत्र प्राप्त गरी मिति २०७६ पौष २३ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरिएको ।

२५. कर्जा नोक्सानी व्यवस्था विवरण :

वित्तीय संस्थाले कारोबारको आधारमा तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकिकृत निर्देशिका बमोजिम भाखा नाघेको कर्जाको आधारमा कर्जालाई वर्गीकरण गरी नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गरेको विवरण देहाय अनुसार रहेको छ

क्र.सं.	कर्जा विवरण	बाँकी कर्जा	कर्जा नोक्सानी व्यवस्था
१	असल वर्गमा वर्गीकरण गरी १।३० प्रतिशत नोक्सानी व्यवस्था गरेको रकम	३,६४७,३८१,८०५	४७,४१५,९६३
३	शुक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी ५ प्रतिशत नोक्सानी व्यवस्था गरेको रकम	१०२,४९७,७९८	५,१२४,८९०
४	कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत नोक्सानी व्यवस्था गरेको रकम	३३,५८२,०८७	८,३९५,५२२
५	शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था गरेको रकम	६५,६७७,०६४	३२,८३८,५३२
६	खराब कर्जामा वर्गीकरण गरी १०० प्रतिशत नोक्सानी व्यवस्था गरेको रकम	६७,४९२,८५८	६७,४९२,८५८
जम्मा		३,९१६,६३१,६१२	१६१,२६७,७६५



२६. वित्तीय नाफा र कर योग्य आय बीच फरकको हिसाब मिलान तथा आयकर निर्धारण :

कर अधिको नाफा/नोक्सान	१३६,७०९,६६२
यस आवमा भुक्तान गर्न बाकी बोनस	
चन्दा	
प्रारम्भिक खर्च अपलेखन (पहिलो वर्षको लेखांकन गरिएको)	८,०२,०६६
भुक्तानी लिनुपर्ने हिसावलाई यस वर्ष खर्च जनाइएको	१,३४,५१३
पुंजीगत खर्च	
वित्तीय विवरण अनुसार करमा प्रभाव पार्ने खर्चहरु :	
उपदान व्यवस्था	५९,२०,३२२
विदाको व्यवस्था	७२,४८,५७८
५०००० भन्दा माथिको विल रकम नगदमा भुक्तानी भएको	२,८६,००३
ह्रास कट्टी	४८,७१,०२५
मर्मत संभार	८,९२,२४६
कर्जा नोक्सानी व्यवस्था खर्च	
जम्मा	२,०१,५४,७५२
कर प्रयोजनको लागि स्वीकार योग्य खर्च :	
नगद आमदानीको आधारमा शेयर लाभांश	
उपदान तथा विदा वापत नगद भुक्तानी	१,९०,६७,०५०
स्थीर सम्पत्ति विक्रीबाट भएको आमदानी	
चालु आ.व.को कर्जा नोक्सानी व्यवस्था दावी	
कर्जा नोक्सानी व्यवस्था फिर्ता	
आयकर ऐन बमोजिमको मर्मत संभार	८,९२,२४६
आयकर ऐन बमोजिमको ह्रासकट्टी	४८,७१,०२५
चालु वर्षको बोनस भुक्तानी	८३,६१,९५१
जम्मा स्वीकार योग्य खर्च	३,३१,९२,२७१
व्यवसायबाट प्राप्त स्वीकार योग्य आमदानी	१२३,६७२,१४३
संचिति नोक्सान	



आयकर ऐन, २०५८ अनुसार कर योग्य आम्दानी	१२३,६७२,१४३
आयकर (आम्दानीको ३० प्रतिशत)	३७,१०१,६४३

27. स्थगन कर सम्पत्ति तथा दायित्व निम्नानुसार गणना गरिएको छ :

विवरण	व्यवस्था	कर आधार रकम	सम्पत्ति र दायित्वको फरक	करको दर	सम्पत्ति र दायित्वको स्थगन करमा फरक
उपदान व्यवस्था अवकास लाभ				०।३	
विदा वापत व्यवस्था	७२,४८,६७७।५२	२९,७३,०९७।०२	४२,७५,४८०।५०	०।३	१,२८,२६,४४।१५
कर्जा नोकसानी व्यवस्था				०।३	
लगानी				०।३	
स्थीर सम्पत्ति				०।३	
कूल स्थगन कर सम्पत्ति / दायित्वको	७२,४८,६७७।५२	२९,७३,०९७।०२	४२,७५,४८०।५०	०।३	१२,८२,६४४।१५
स्थगन आम्दानी खर्च				०।३	
बोन्ड लगानीमा शुल्क				०।३	
अपलेखन खर्च				०।३	
वित्तीय विवरणमा समावेश गर्नुपर्ने सम्पत्ति र दायित्वको खुद स्थगन कर					१२,८२,६४४।१५
अधिल्लो वर्षको सम्पूर्ण रकमको अग्रिम प्रभाव :					
अधिल्लो वर्षको स्थगन कर सम्पत्ति / (दायित्व)					४३,६५,११६।९६
यस वर्षको स्थगन कर (आम्दानी) / खर्च					३०,८२,४७२।८१



अनुसूचि ४.२८

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

संस्थापक/संस्थापक समूहका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिएको विवरण
(२०७९ साल असार मसान्त)

क्र.सं.	संस्थापक र संस्थापक समूह अन्तर्गत पर्ने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण			कैफियत
		कुल कित्ता संख्या	कुल चुक्ता पूजाको प्रतिशत	कर्जा लिएका अन्य बैंक/ वित्तीय संस्थाको नाम	कर्जा रकम	धितोमा रहेको शेयर कित्ता संख्या	
१							
२							
३							
	जम्मा						



Kalika Laghubitta Bittiya Sanstha Ltd.

Pokhara, Nepal

Comparison of Unaudited and Audited Financial Statement as of Fiscal Year 2078/2079

Rs in '000

S. No.	Particulars	As per Unaudited Financial Statement	As per Audited Financial Statement	Variance		Reasons for Variance
				In Amount	In %	
1	Total Capital and Liabilities (1.1 to 1.7)	4,205,645	4,153,505			
1.1	Paid up Capital	312,875	372,322	59,447	19%	Due to Proposed Dividend
1.2	Reserve and Surplus	227,383	143,493	(83,890)	-37%	Due to deferred tax and additional commission income.
1.3	Debenture & Bond	-	-	-		
1.4	Borrowings	1,869,323	1,869,323	-		
1.5	Deposits (a+b)	1,468,720	1,468,720	-		
	a. Members	1,468,720	1,468,720	-		
	b. Public	-	-	-		
1.6	Income Tax Laibility	55,070	37,102	(17,968)	-33%	Due to disallowances under income tax act 2058
1.7	Other Liabilities	272,274	262,545	(9,729)	-4%	Due to net off of LLP, additional receivable of commission booked, Proposed CashDividend and deferred tax.
2	Total Assets (2.1 to 2.7)	4,205,645	4,153,505			
2.1	Cash and Bank Balance	23,055	23,055	-		
2.2	Money at Call and Short Notice	111,254	111,254	-		
2.3	Investments	2,000	2,000	-		
2.4	Loan and Advances	3,916,632	3,916,632	-		
2.5	Fixed Assets	17,004	17,004	-		
2.6	Non Banking Assets	-	-	-		
2.7	Other Assets	135,700	83,561	(52,139)	-38%	Due to Current Tax, Deferred Tax, receivable adjustment
3	Profit and Loss Account					
3.1	Interest Income	526,117	526,117	-		
3.2	Interest Expenses	231,321	233,517	2,196	1%	Due to intrest charged on client protection fund for not earmarking the fund.
	A. Net Interest Income (3.1 - 3.2)	294,796	292,601			
3.3	Fees, Commission and Discount	-	-	-		
3.4	Other Operating Income	75,868	51,025	(24,843)	-33%	Due to Service Fees refund & additional insurance commission as per confirmation.
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-		
	B. Total Operating Income (A+3.3+3.4+3.5)	370,664	343,626			
3.6	Staff Expenses	149,109	149,109	-		
3.7	Other Operating Expenses	56,377	58,533	2,155.91	4%	Due to Loan provision adjustment
	C. Operating Profit Before Provision (B -3.6 - 3.7)	165,178	135,984			
3.8	Provision for Possible Losses	75,895	100,918	25,023	32.97%	Due to extra provision booked
	D. Operating Profit (C -3.8)	89,283	35,066			
3.9	Non Operating Income/ Expenses (Net)	(135)	(135)	-		
3.10	Write Back of Provision for Possible Loss	114,814	116,968	2,154	2%	Due to Loan provision adjustment
	E. Profit From Regular Activities (D+3.9+3.10)	203,962	151,900			
3.11	Extraordinary Income/ Expenses (Net)	-	-	-		
	F. Profit before Bonus and Taxes (E +3.11)	203,962	151,900			
3.12	Provision for Staff Bonus	20,396	15,190	5,206	26%	Due to change in profit for the year.
3.13	Provision for Tax	55,070	40,184	14,886	27%	Due to change in profit & Deferred Tax
	G. Net Profit/ Loss (F - 3.12 - 3.13)	128,496	96,526	(72,155)		



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२२२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: nrbmipsd@nrb.org.np
पोष्ट बक्स नं.: ७३

पत्र संख्या: ल.वि.स.सु.वि./गैर-स्थलगत/कालिका/०७९/८०/च.नं.२०६

मिति: २०७९/१०/२५

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड,
पोखरा १०, कास्की ।

विषय: आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु प्रकाशन गर्ने सम्बन्धमा ।

महाशय,

न्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, सोसंग सम्बन्धित अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लड्डफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कौफियतहरुका सम्बन्धमा आयकर ऐन/नियमावली तथा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरु शेरधनीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तमा कायम कुल चुक्ता पुँजी रु.३१,२८,७५,४११।३५ को १९ प्रतिशतले हुन आउने शेर लाभांश रकम रु.५,९४,४६,३२८।१६ (अक्षरेपी पाँच करोड चौरानव्वे लाख छयालीस हजार तीन सय अठ्ठाइस र पैसा साँड मात्र) र १ प्रतिशतले हुने नगद लाभांश रकम रु.३१,२८,७५,४११ (अक्षरेपी एकतीस लाख अठ्ठाइस हजार सात सय चवन्न र पैसा एघार मात्र) गरी जम्मा २० प्रतिशतले हुने कुल लाभांश रकम रु.६,२५,७५,०८२।२७ (अक्षरेपी छ करोड पच्चीस लाख पचहत्तर हजार बयासी र पैसा सत्ताइस मात्र) साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृत तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

- यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गको वित्तीय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं.१९/०७८ को बुँदा नं.२(ख) मा भएको व्यवस्था बमोजिम मात्र सेवा शुल्क लिने गर्नु हुन ।
- आन्तरिक लेखापरीक्षणको वार्षिक कार्ययोजना अनुरूप केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको आन्तरिक लेखापरिक्षण कार्य यथासमयमा सम्पन्न गर्ने गर्नुहुन ।
- यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं.६/०७८ को बुँदा नं.१४ क (२) बमोजिम बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरु सञ्चालन गरी महिला तथा सामाजिक रुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम खर्च गर्नु पर्नेछ भन्ने व्यवस्थाको पूर्ण पालना गर्नुहुन ।
- संस्थाबाट प्रवाहित कर्जाहरुको गैर-स्थलगत रुपमा विस्तृत अध्ययन गर्दा २०७८ चैत्रमा निष्क्रिय रहेको कर्जाहरुलाई २०७९ असार मसान्तमा निर्गमित गराउन कर्जा प्रदान गरेको देखिएको हुँदा सो वापत रु.२ करोड ५० लाख २३ हजार थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने देखिएकोले सो बमोजिम थप कर्जा नोक्सानी व्यवस्था गरी वित्तीय विवरणहरु प्रकाशन गर्नुहुन ।



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२८२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: nrbmfpsd@nrb.org.np
पोष्ट बक्स नं.: ७३

- (ड) त्यस संस्थाले तयार गरेको Nepal Financial Reporting Standard (NFRS) बमोजिमको वित्तीय विवरण आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदनमा प्रकाशित गर्नुहुन ।
- (च) संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस बैंकको स्थलगत निरीक्षण तथा गैर-स्थलगत सुपरिवेक्षणले औल्याएका थप अन्य कौफ्युयतहरु समेत पुनः नदोहोरिने गरी सुधार गर्नुहुन ।

भवदीय,


(नारयण तिमिल्सिना)
उप-निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
२. कार्यान्वयन इकाई, लघुवित्त संस्था सुपरिवेक्षण विभाग ।



दर्ता नं. ११९९/०६६/०६७

ले.स.बैंक/ई.प्रा./"घ"/१९/०६७/६८




कालिका लघुवित्त वित्तीय संस्था लि. Kalika Laghubitta Bittiya Sanstha Ltd.

प.सं.: ०६८१०

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गका वित्तीय संस्थालाई जारी गरिएको लघुवित्त वित्तीय संस्था

च.नं.: १६९५

केन्द्रीय कार्यालय, पोखरा, नेपाल राष्ट्र बैंकका भवन नं-१०, पोखरा, कास्की



मिति : २०७९।१२।१२

श्री नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
वालुवाटार, काठमाण्डौ ।

विषय : वार्षिक साधारण सभा प्रयोजनको लागी आ.व. २०७८/०७९को वित्तीय विवरण
प्रकाशन गर्न सहमति प्राप्त हुदा भएका निर्देशन कार्यान्वयन सम्बन्धमा ।

महाशय,

उपरोक्त विषयमा यस वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागी आ.व. २०७८।७९ वित्तीय विवरण प्रकाशन गर्न सहमति प्राप्त हुँदा तहाँको मिति २०७९।१०।२५, प.सं.: ल.वि.स.सु.वि./गैर-स्थलगत/कालिका/२०७९/८०/च.नं. २०७ वाट दिईएको निर्देशन सम्बन्धमा यस वित्तीय संस्थाको मिति २०७९।१२।०५ गते बसेको संचालक समितिको बैठक नं २२३ वाट देहाय अनुसार गर्ने निर्णय भएको व्यहोरा सादर अनुरोध गर्दछु ।

- क) नेपाल राष्ट्र बैंकबाट (घ) वर्गका वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन, २०७८ को निर्देशन नं १९/०७८ को वुदा नं २ मा भएको व्यवस्था अनुसार ऋणीहरुबाट सेवा शुल्क लिने गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।
- ख) कार्ययोजना अनुसार आन्तरीक लेखापरीक्षण कार्य सम्पन्न गर्नेगरी व्यवस्था मिलाईएको व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।
- ग) नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं ६/०७८ को वुदा नं १४ क (२) वमोजिम यस आ.व. २०७९।८० मा संस्थागत सामाजिक उत्तरदायित्व कोषको रकम यस वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधी अनुसार खर्च गरिने व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।
- घ) नेपाल राष्ट्र बैंकबाट आ.व. २०७८।०७९ को वित्तीय विवरणहरु प्रकाशन गर्न सहमति प्राप्त हुदा भएको निर्देशन अनुसार वित्तीय विवरणमा रु. २,५०,२३०००। थप कर्जा नोक्सानी व्यवस्था कायम गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।
- ङ) Nepal Financial Reporting Standard (NFRS) वमोजिमको वित्तीय विवरण आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदनमा प्रकाशित गरिने व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।
- च) संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा तहाँ बैंकको स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरीवेक्षणले औल्याईएका थप अन्य कैफियतहरु पूनः नदोहोरिने गरी सुधार गरिने व्यहोरा जानकारीका लागि अनुरोध गर्ने निर्णय गरियो ।

भवदीय,

(केशवनाशियण प्रधान)
प्रबन्ध सञ्चालक



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय पोखरा १० बुद्धचोक, कास्की

प्रबन्धपत्रमा संशोधन सम्बन्धमा विशेष प्रस्तावसंग सम्बन्धी तीन महले विवरण :

दफा	प्रबन्धपत्रको हालको व्यवस्था	प्रस्तावित संशोधन	संशोधन गर्नुपर्ने कारण
६(ख)	वित्तीय संस्थाको जारी पूँजी रु ३१,२८,७५,४११।३५ (अक्षरेपी एकतिस करोड अठ्ठाइस लाख पचहत्तर हजार चार सय एघार रुपैया पैतिस पैसा मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु.१००।- दरका ३१,२८,७५.४१११ (एकतिस लाख अठ्ठाइस हजार सात सय चौवन्न दशमलव एक एक) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	वित्तीय संस्थाको जारी पूँजी रु ३७,२३,२१,७३९।५१ (अक्षरेपी सैंतिस करोड तेईस लाख एक्काईस हजार सात सय उनन्चालिस रुपैया एकाउन्न पैसा मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु.१००।- दरका ३७,२३,२१.७३९ (सैंतिस लाख तेइस हजार दुई सय सत्र दशमलव तीन नौ) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	वित्तीय संस्थाले बोनस शेयर जारी गरे पश्चात पूँजी बृद्धि हुने भएकाले ।
६(ग)	वित्तीय संस्थाको चुक्ता पूँजी रु ३१,२८,७५,४११।३५ (अक्षरेपी एकतिस करोड अठ्ठाइस लाख पचहत्तर हजार चार सय एघार रुपैया पैतिस पैसा मात्र) हुनेछ ।	वित्तीय संस्थाको चुक्ता पूँजी रु ३७,२३,२१,७३९।५१ (अक्षरेपी सैंतिस करोड तेईस लाख एक्काईस हजार सात सय उनन्चालिस रुपैया एकाउन्न पैसा मात्र) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु.१००।- दरका ३७,२३,२१.७३९ (सैंतिस लाख तेइस हजार दुई सय सत्र दशमलव तिन नौ) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	वित्तीय संस्थाले बोनस शेयर जारी गरे पश्चात पूँजी बृद्धि हुने भएकाले ।
६(ङ)	संस्थापक शेयरधनीहरुलाई समूह (क) मा वर्गिकरण गरिएको छ र यो समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत हुनेछ ।	संस्थापक शेयरधनीहरुलाई समूह (क) मा वर्गिकरण गरिएको छ र यो समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत हुनेछ ।	संस्थापक तथा सर्वसाधारण शेयरधनी समुहमा शेयर स्वामित्व परिवर्तन हुने भएकोले ।
६(च)	सर्वसाधारण शेयरधनीहरुलाई समूह (ख) मा वर्गिकरण गरिएको छ र यो समूहको शेयर स्वामित्व ३५.४८ प्रतिशत हुनेछ ।	सर्वसाधारण शेयरधनीहरुलाई समूह (ख) मा वर्गिकरण गरिएको छ र यो समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत हुनेछ ।	संस्थापक तथा सर्वसाधारण शेयरधनी समुहमा शेयर स्वामित्व परिवर्तन हुने भएकोले ।



कालिका लघुवित्त वित्तीय संस्था लि.
संस्थापक शेयरधनीहरुको विवरण

क्र.सं.	शेयरधनीको नाम थर	ठेगाना	शेयरधनी /हितग्राही नम्बर	शेयर संख्या
१	शशिकान्त अग्रवाल	बनस्थली, काठमाडौं	१३०१५९००००००४८७३	१,१२,०१३
२	चन्द्र बहादुर बस्नेत	भिरकोट, स्याङजा	१३०११००००२६१०१९५	९३,७४०
३	नित्यानन्द तिवारी	वालिङ्ग, स्याङजा	१३०११०००००६८२१५६	८१,४७८
४	कृष्णकाजी के.सी.	भिरकोट, स्याङजा	१३०१०६००००३४०६२१	६०,५१३
५	सन्तोष श्रेष्ठ	वालिङ्ग, स्याङजा	१३०१०६००००४३८४४४	४८,२१०
६	मञ्जु अग्रवाल	काठमाण्डौ, काठमाण्डौ	१३०१५९०००००१०४०१	४०,१७४
७	रन्जु पाण्डे	काठमाण्डौ, काठमाण्डौ	१३०११२०००००५१९५८	३७,१९८
८	बिष्णु प्रसाद पौड्याल	भिरकोट, स्याङजा	१३०१३५०००००१७८१३	३६,१५७
९	रामचन्द्र रेग्मी	पोखरा, कास्की	१३०१०९००००२६३३३५	३३,५२८
१०	वासुदेव पौडेल	वालिङ्ग, स्याङजा	१३०१३७००००१९४८१६	३२,१४०
११	टिकाराम भुसाल	पोखरा, कास्की	१३०१०९००००६४७७४३	२९,७५९
१२	नीलकण्ठ उप्रेती	काठमाण्डौ, काठमाण्डौ	१३०१०८०००००६१६२४	२६,७८३
१३	रमेश शर्मा	कुश्मा, पर्वत	१३०१०८००००१२१०२४	२२,६७९
१४	विकास गौचन	काठमाण्डौ, काठमाण्डौ	१३०१६३००००१२००१८	२२,३१९
१५	केशवराज न्यौपाने	गल्याङ्ग, स्याङजा	१३०११३०००००३४४२४	२०,०८८
१६	माया के.सि. बस्नेत	भिरकोट, स्याङजा	१३०११०००००२२२४६८	२०,०८८
१७	नेत्र प्रसाद पराजुली	कुश्मा, पर्वत	१३०१३७०००१६९३६९४	१९,८३९
१८	शान्ता कुमारी पोखरेल उप्रेती	काठमाण्डौ, काठमाण्डौ	१३०१०८०००००६१५७१	१९,३४४
१९	कृष्ण बहादुर खाँण	वालिङ्ग, स्याङजा	१३०११०००००९३६०२३	१८,७४८
२०	जनकराज रेग्मी	कुश्मा, पर्वत	१३०११२०००१२०२५६	१८,५९९
२१	प्रकाश गौचन	काठमाण्डौ, काठमाण्डौ	१३०१०८००००१८८७२१	१८,३५१
२२	गणेश पौडेल	कुश्मा, पर्वत	१३०११२००००६५७६७२	१७,६२९
२३	सिता प्रधान	कुश्मा, पर्वत	१३०१४५०००००३४२९३	१७,३६०
२४	धनमाया शेरचन	काठमाण्डौ, काठमाण्डौ	१३०१२००००००५०२०	१७,३५९
२५	रुद्र प्रसाद शर्मा	कुश्मा, पर्वत	१३०११२००००५५१४६०	१७,३५९
२६	तिलक बहादुर क्षेत्री	पोखरा, कास्की	१३०११२०००१३६४०४९	१७,३५९
२७	सृजना नेपाल	दक्षिणकाली, काठमाण्डौ	१३०१२०००००००२४८६	१६,०७०
२८	दिनेश अधिकारी	कुश्मा, पर्वत	१३०१०८०००००८९२०९	१४,८७९
२९	खगीश्वरा पौडेल पराजुली	कुश्मा, पर्वत	१३०१३७०००१६९३७५	१४,८७९
३०	मनोहर विश्वकर्मा पौडेल	कुश्मा, पर्वत	१३०११२०००१३६४१७१	१४,८७९
३१	मेघनाथ सुवेदी	कुश्मा, पर्वत	१३०११२००००५७७९७७	१४,८७९
३२	सिता न्यौपाने	गितानगर, चितवन	१३०१५८००००५२३७९०	१४,८७९
३३	कुल प्रसाद गुरुङ्ग	ललितपुर, ललितपुर	१३०१२००००००४९१९१	१४,६५९
३४	शशीधर शर्मा पौडेल	कुश्मा, पर्वत	१३०१३७०००१६९५१८०	१३,६३९
३५	बालकृष्ण पौडेल	कुश्मा, पर्वत	१३०१०८००००३७८८८६	१३,५१५
३६	डोलराज ढुङ्गाना	भिरकोट, स्याङजा	१३०११००००२६१८८६१	१३,३९२
३७	गितामणी पाण्डे	कालिगण्डकी, स्याङजा	४	१३,३९२



३८	प्रमिला लामिछाने	वालिङ्ग, स्याङ्जा	१३०११९०००००९३८८२	१३,३९२
३९	अल्का गोयल	नक्साल, काठमाडौं	१३०११८०००००५८५६०	१३,३९१
४०	एस.जि. सेक्यूरिटीज प्रा.ली	नक्साल, काठमाडौं	१३०१५९००००००८२९३	१३,३९१
४१	सुवित अग्रवाल	बिर्तामोड, भ्रपा	१३०१०९०००००४७८०७	१३,३९१
४२	अमृता पौडेल	बुटवल, रुपन्देही	१३०१६३०००००९८३०६	१२,४००
४३	दिपक बहादुर थापा	काठमाडौं, काठमाडौं	१३०१२९०००००६७७१७	१२,४००
४४	देवी कुमारी लामिछाने पौडेल	काठमाण्डौ, काठमाण्डौ	१३०१०६००००५६०४५६	१२,४००
४५	गणेश बहादुर मल्ल	काठमाण्डौ, काठमाण्डौ	१३०१०६०००१५०३०४८	१२,४००
४६	इन्द्र बहादुर शेरचन	काठमाण्डौ, काठमाण्डौ	१३०१०२००००१३५९९३	१२,४००
४७	कमल प्रसाद भुसाल	कुशमा, पर्वत	१३०१५२००००१९१४८१	१२,४००
४८	नल प्रसाद भुसाल	चितवन, चितवन	१३०१३७०००२१०९३१२	१२,४००
४९	पूर्णीमा गौचन	काठमाण्डौ, काठमाण्डौ	१२५५३	१२,४००
५०	रमा कुमारी शर्मा	काठमाण्डौ, काठमाण्डौ	१३०१०६०००१२३६९४७	१२,४००
५१	याम कुमारी शर्मा	काठमाण्डौ, काठमाण्डौ	१३०११७००००३९५२२३	१२,४००
५२	बैकुण्ठ सुवेदी	काठमाण्डौ, काठमाण्डौ	१३०१५३०००००१६४०७	१२,३९९
५३	चन्द्र बहादुर क्षेत्री	कुशमा, पर्वत	१३०१३७००००७०२९७२	१२,३९९
५४	गणेश लामिछाने	कुशमा, पर्वत	१३०१०८००००१९६७४५	१२,३९९
५५	नवराज शर्मा	कुशमा, पर्वत	१३०१०८००००१०२६९१	१२,३९९
५६	पदम बहादुर गुरुङ्ग	शान्तिपुर, ललितपुर	१३०१०२००००१०४५९५	१२,३९९
५७	शारदा देवी तिवारी पौडेल	मध्यपुरठिमी, भक्तपुर	१३०१६३०००००९६९४०	१२,३९९
५८	यशोदा रिजाल	काठमाण्डौ, काठमाण्डौ	१३०१२२००००००३९७१	१२,३९९
५९	शारदा न्यौपाने कणेल	काठमाण्डौ, काठमाण्डौ	१३०१०८००००००३०८४	१२,०५२
६०	पुरुषोत्तम गिरी	कुशमा, पर्वत	१३०१५४०००००००२४६	११,९०३
६१	होम बहादुर क्षेत्री	काठमाण्डौ, काठमाण्डौ	१३०११२०००१५७०२१९	१०,७८८
६२	भिमराज सापकोटा	कुशमा, पर्वत	१३०१५७००००११३८५	९,९२०
६३	विक्रम बहादुर थापा	कुशमा, पर्वत	१२५९६	९,९२०
६४	विमला सापकोटा लामिछाने	कुशमा, पर्वत	१३०१६५००००३२३४७५	९,९२०
६५	डांसीराम अधिकारी	कुशमा, पर्वत	१३०१०८००००३७९३७९	९,९२०
६६	दुर्गा देवी शर्मा	कुशमा, पर्वत	१३०१०८००००१२१०११	९,९२०
६७	गोपाल गौडेल	कुशमा, पर्वत	१३०१०८००००४१४४७८	९,९२०
६८	हेमराज लामिछाने	फलेवास, पर्वत	१३०१०८००००३७८८५२	९,९२०
६९	किशोर सापकोटा	कुशमा, पर्वत	१३०१५७०००००९६८६४	९,९२०
७०	महेश शर्मा	श्रृजनाचोक, कास्की	१३०१२५००००२७१२५४	९,९२०
७१	नारायण रिजाल	कुशमा, पर्वत	१३०१०४०००००६५०४८	९,९२०
७२	पद्मराज रेग्मी	काठमाण्डौ, काठमाण्डौ	१३०१०१०००००८१०८८	९,९२०
७३	राजु प्रसाद पौडेल	माहाशिला, पर्वत	१३०१७२००००११८०१०	९,९२०
७४	राम प्रसाद तिवारी	कुशमा, पर्वत	१३०१५२००००१२७०९६	९,९२०
७५	रामचन्द्र अधिकारी	भरतपोखरी, कास्की	१३०१५७०००००६०३१८	९,९२०
७६	रित्तु प्रसाद शेरचन	स्यूचाटार, काठमाडौं	१२५१५	९,९२०
७७	शान्त पौडेल	कुशमा, पर्वत	१३०११२००००५८१७५३	९,९२०
७८	सुरेश लामिछाने	कुशमा, पर्वत	१३०१५२००००१२५७१३	९,९२०
७९	सुरेश शर्मा तिवारी	कुशमा, पर्वत	१३०१५२००००१२७९५३	९,९२०



८०	टंकनाथ लामिछाने	कुशमा, पर्वत	१३०१३७००००६६५२९१	९,९२०
८१	उज्वल अधिकारी	कुशमा, पर्वत	१३०११२००००७८५३७१	९,९२०
८२	युवराज सुवेदी	कुशमा, पर्वत	१३०१५७०००००७४१५८	९,९२०
८३	प्रेमनारायण शर्मा अधिकारी	कुशमा, पर्वत	१३०१६५००००१६४८३५	९,९१९
८४	तिलकराम शर्मा	कुशमा, पर्वत	१३०१६५००००२६६४५३	९,९१९
८५	गिता श्रेष्ठ	कुशमा, पर्वत	१३०१०८००००७५८८७१	९,६००
८६	डम्बर बहादुर गुरुङ्ग	काठमाण्डौ, काठमाण्डौ	१३०१५८०००१३९६५८९	८,६८०
८७	गोविन्द शर्मा पौड्याल	काठमाण्डौ, काठमाण्डौ	१३०१२५००००१९३१६१	८,६८०
८८	कमला शर्मा	काठमाण्डौ, काठमाण्डौ	१३०११२००००५३३३८६	८,६८०
८९	नारायण अधिकारी	कुशमा, पर्वत	१३०१०८००००२०९४३४	८,६८०
९०	कृष्ण प्रसाद रिजाल	टोखा, काठमाडौं	१३०१३९००००००५०५०	८,२९९
९१	संगिता खेतान	काठमाण्डौ, काठमाण्डौ	१३०१४०००००००५४७	८,११६
९२	भोजबहादुर कार्की क्षेत्री	सिद्धार्थ, रुपन्देही	१४	८,०३५
९३	दण्डपानी शर्मा	फेदीखोला, स्याङ्जा	१३०१३७००००६९६१८९	८,०३५
९४	शिसीर मिश्र	नयाँबजार, कास्की	१३०१२४००००१३७३०३	८,०३५
९५	यमकान्त खनाल शर्मा	वालिङ्ग, स्याङ्जा	१३०१०६०००१२०८५९२	८,०३५
९६	रुद्र प्रसाद शर्मा	कुशमा, पर्वत	१३०१४३०००००८४८०७	८,०००
९७	फणिन्द्र पाण्डे	वालिङ्ग, स्याङ्जा	१३०१३७०००१५५६९०८	७,४४०
९८	केदारनाथ आचार्य	कुशमा, पर्वत	१३०१४५०००००१८८६४	७,४४०
९९	कुन्ता देवी शर्मा	कुशमा, पर्वत	१३०१४५०००००३८२२६	७,४४०
१००	नारायण प्रसाद शर्मा	काठमाण्डौ, काठमाण्डौ	१३०१३७०००००५२४४५	७,४४०
१०१	पार्वती कुमारी आचार्य	काठमाण्डौ, काठमाण्डौ	१३०१४५००००००५८९५	७,४४०
१०२	भोलानाथ शर्मा	कुशमा, पर्वत	१३०१७२००००१०८९६७	७,४४०
१०३	राममाया श्रेष्ठ	कुशमा, पर्वत	१३०११२००००८७९९४३	७,४४०
१०४	सरस्वती थापा कुवंर	भरतपुर, चितवन	१३०१०६००००४६६६१३	७,४४०
१०५	भविश्वर पौडेल	काठमाण्डौ, काठमाण्डौ	१३०११७००००५५६४५१	६,९४४
१०६	देवी अधिकारी	वाग्मती, ललितपुर	१३०१३१०००००५९७७१	६,९४४
१०७	देवी प्रसाद शर्मा	जौमिनी, बाग्लुङ्ग	१३०१३७०००१६९३५३१	६,९४४
१०८	दुर्गा कार्की बानिया	काठमाण्डौ, काठमाण्डौ	१३०११२०००१३७३००९	६,९४४
१०९	खिम कुमारी उच्चै मल्ल	काठमाण्डौ, काठमाण्डौ	१३०१६५०००१५५८५८८	६,९४४
११०	कृष्ण गौचन	काठमाण्डौ, काठमाण्डौ	१३०१०६००००२४३९०४	६,९४४
१११	कृष्ण प्रसाद रिजाल	कुशमा, पर्वत	१३०१५७०००००३२२३१	६,९४४
११२	लक्ष्मी सुवेदी	फलेवास, पर्वत	१३०११६०००००६३३६४	६,९४४
११३	मिना कुमारी कँडेल	कुशमा, पर्वत	१३०१३७०००१६९५८६२	६,९४४
११४	मोती प्रसाद पौडेल	फलेवास, पर्वत	१३०१४५०००००३८१६७	६,९४४
११५	सावित्री शर्मा भट्ट	भरतपुर, चितवन	१३०११२०००१७४२१६८	६,९४४
११६	सुनिल भुसाल	फलेवास, पर्वत	१३०१०८००००३८३२७१	६,९४४
११७	याम कुमारी सेन	काठमाण्डौ, काठमाण्डौ	१३०१०१००००१७४३३	६,९४४
११८	आलोक अग्रवाल	मैतिदेवी काठमाडौं	१३०१०४००००००४१८९	६,६९६
११९	रमनप्रसाद काफ्ले	त्रिवेणी, पर्वत	२७	६,६९६
१२०	रमेश तिवारी	वालिङ्ग, स्याङ्जा	१३०१६१०००००४८६९१	६,६९६
१२१	विवेक अग्रवाल	सानेपा, ललितपुर	१३०१३२०००००७३७७२	६,६९६
१२२	विरल पौडेल	काठमाण्डौ, काठमाण्डौ	१३०१०९००००४३४२७६	६,२००



१२३	हाइकुमारी गुरुङ्ग	ललितपुर, ललितपुर	१३०१५८००००१००४८६	६,२००
१२४	रामचन्द्र सुवेदी	बनस्थली, काठमाण्डौ	१३०१६५००००२८६९८७	६,२००
१२५	सुसन गुरुङ्ग	ललितपुर, ललितपुर	१३०१५८००००४६५०३६	६,२००
१२६	पुर्णचन्द्र डुम्रे	वालिङ, स्याङ्जा	१३०१३९०००००५६५३०	५,९५२
१२७	भरत कुमार श्रेष्ठ	फलेवास, पर्वत	१३०१६५००००२६७८४१	५,३९९
१२८	पूर्ण बहादुर मल्ल	कुश्मा, पर्वत	१३०१६५०००११२९८०९	५,३४४
१२९	शिवांगी इन्भेष्टमेन्ट प्रा.लि.	नक्साल, काठमाण्डौ	१३०१५९००००००८७२८	५,२७५
१३०	धन कुमारी थापा	काठमाण्डौ, काठमाण्डौ	१३०११२००००९३९२२७	४,९६०
१३१	कृष्ण बहादुर शेरचन थकाली	काठमाण्डौ, काठमाण्डौ	१३०१२४००००२६२२३८	४,९६०
१३२	कृष्ण प्रसाद पराजुली	बिहादी, पर्वत	१३०१०८०००००९३९३३	४,९६०
१३३	लक्ष्मी देवी गुरुङ्ग	ललितपुर, ललितपुर	१३०११००००२६०२८५३	४,९६०
१३४	नारायण प्रसाद गुरुङ्ग	काठमाण्डौ, काठमाण्डौ	१३०११४०००००४७८५९	४,९६०
१३५	पदन गौचन	बावियाचौर, म्याग्दी	१२५२७	४,९६०
१३६	पोसराज लम्साल	बेनी, म्याग्दी	१३०१६०००००१३८४९७	४,९६०
१३७	पूर्णराज पौडेल	कुश्मा, पर्वत	१३०१६५००००२६७९९३	४,९६०
१३८	टिका कुमारी श्रेष्ठ	शिवालय, पर्वत	१३०१७३०००००७७४१५	४,९६०
१३९	विजय कुमार चौधरी	महोत्तरी, महोत्तरी	१३०१४८०००००५८९२८	४,९६०
१४०	बाबुराम रिजाल	कुश्मा, पर्वत	१३०१५९००००३८०००६	३,७२०
१४१	गणेश शर्मा पौडेल	कुश्मा, पर्वत	१३०१७२००००२००३४६	३,७२०
१४२	गंगा देवी लामिछाने	कुश्मा, पर्वत	१३०१५२००००४८४९०३	३,७२०
१४३	शैलेन्द्र कर्माचार्य	कुश्मा, पर्वत	१३०१२६००००१४५२०९	३,७२०
१४४	विश्वराज श्रेष्ठ	कुश्मा, पर्वत	१३०१३७०००१६९०९०४	३,५९६
१४५	मनोज कुमार थापा	काठमाण्डौ, काठमाण्डौ	१३०१२६०००१३४३५७२	३,४७२
१४६	न्हुछनारायण महर्जन	काठमाण्डौ, काठमाण्डौ	१३०१०८००००३७८५५०	३,४७२
१४७	उमा शेरचन	काठमाण्डौ, काठमाण्डौ	१३०१२६००००१४४८२८	३,४७२
१४८	इन्द्र विक्रम मल्ल	माहाशिला, पर्वत	१३०१७३००००२२४७९५	३,१००
१४९	मईन्द्रराज खनाल	एलादी, स्याङ्जा	१३०११००००३१४७९३	२,६७८
१५०	पदमपानी काफ्ले	वालिङ, स्याङ्जा	१३०११०००००२८६६९१	२,६७८
१५१	दयाराम रिजाल	कुश्मा, पर्वत	१३०१२६००००१४४७४१	२,४८०
१५२	महान बहादुर गुरुङ्ग	भुक्ताडले, पर्वत	१३०१६५००००६११७७०	२,४८०
१५३	राम प्रसाद रिजाल	कुश्मा, पर्वत	१३०११२०००१३६३८११	२,४८०
१५४	ज्ञानु कुमारी श्रेष्ठ	कुश्मा, पर्वत	१३०१३७००००६८६४९३	२,३०३
१५५	प्रकास न्यौपाने	बागेश्वरी, बाँके	१३०११७०००००२३६७२	२,२६०
१५६	तुलसीराम पाठक	गल्याङ्ग, स्याङ्जा	१३०१३७०००००८१७००	२,०५५
१५७	शान्ति कुमारी बराल भट्टराई	पोखरा, कास्की	१३०१०९००००८९७४५७	१,९५९
१५८	तोयनाथ चालिसे	शिवालय, पर्वत	१३०१५१०००००७५१०४	१,९२०
१५९	गोविन्द प्रसाद श्रेष्ठ	कुश्मा, पर्वत	१३०१२२००००२८०२९३	१,६००
१६०	देवेन्द्र प्रसाद पराजुली	बिहादी, पर्वत	१३०१२२००००२८०२९३	१,१३०
१६१	सरस्वती कोइराला भुपाल	पोखरा, कास्की	१३०१०८००००३७८९२६	८८०
१६२	शशिकान्त अग्रवाल	काठमाण्डौ, काठमाण्डौ	१३०१४०००००००१३३	४७५
१६३	शिप्ला सेक्यूरिटीज	काठमाण्डौ, काठमाण्डौ	१३०१०९००००००२४६१	३३०
कुल संस्थापक शेयर कित्ता				२०१८६५६



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
पोखरा, कास्की

व्यवस्थापन समूह, विभागहरु, तथा शाखा कार्यालयहरुको विवरण

क) केन्द्रीय कार्यालय :-

व्यवस्थापन समिति

क्र.स.	नाम	पद	सम्पर्क नम्बर (कार्यालय)
१.	केशवनारायण प्रधान	प्रबन्ध सञ्चालक	०६१-४३४४९२, ४३४४९५(१०१)
२.	फणिन्द्र पाण्डे	नायव प्रमुख कार्यकारी	०६१-४३४४९२, ४३४४९५(१०२)
३.	हर्ष बहादुर स्याङ्तान	का.मु.प्रबन्धक	०६१-४३४४९२, ४३४४९५(१०३)
४.	खेम नारायण रेग्मी	सहायक प्रबन्धक	०६१-४३४४९२, ४३४४९५(११०)

प्रमुख कार्यकारी अधिकृतको कार्यालय :-

क्र.स.	नाम	पद	सम्पर्क नम्बर (कार्यालय)
१	केशवनारायण प्रधान	प्रबन्ध संचालक	९८०२८८७०००, ९८४२६४८६६
१.	युवा जि.टी	सुपरभाईजर	०६१-४३४४९२, ४३४४९५(१००)

विभागहरु :

क्र.स.	विभाग	नाम	पद	सम्पर्क नम्बर (कार्यालय)
१.	जनशक्ति व्यवस्थापन तथा सामान्य सेवा विभाग	फणिन्द्र पाण्डे	नायव प्रमुख कार्यकारी अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०२)
		भेषराज गैह्रे	कनिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०७)
		विन्दु पंगेनी	कनिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०७)
२.	कर्जा विभाग	हर्ष बहादुर	का.मु.प्रबन्धक	०६१-४३४४९२, ४३४४९५(१०३)
		भुमा कुमारी गैह्रे	कनिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०८)
		भरत कुमार गौतम	बरिष्ठ सहायक	०६१-४३४४९२, ४३४४९५(१०८)
		मेनुका गौतम	सहायक	०६१-४३४४९२, ४३४४९५(१०८)
३.	जोखिम तथा कर्जा असुली विभाग	खेम नारायण रेग्मी	सहायक प्रबन्धक	०६१-४३४४९२, ४३४४९५(११०)
		सफल शर्मा	सुपरभाईजर	०६१-४३४४९२, ४३४४९५(११०)
४.	आन्तरिक लेखापरिक्षण विभाग	कृष्ण प्रसाद शर्मा	बरिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०४)
		बिमल श्रेष्ठ	कनिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०४)
		भुवन अर्याल	बरिष्ठ सहायक	०६१-४३४४९२, ४३४४९५(१०४)
५.	वित्त तथा लेखा	याम प्रसाद अर्याल	अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०९)
		सन्तोष लामिछाने	बरिष्ठ सहायक	०६१-४३४४९२, ४३४४९५(१०९)
		आरती के.सी	कनिष्ठ सहायक	०६१-४३४४९२, ४३४४९५(१०९)
६.	योजना तथा अनुगमन विभाग	कविता पोखेल	अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०५)
		कृष्ण प्रसाद मैदाली	कनिष्ठ अधिकृत	९८०२८८७०१०
		राजेन्द्र दुलाल	का.मु. कनिष्ठ अधिकृत	९८०२८८७०१३
		हरि प्रसाद न्यौपाने	का.मु. कनिष्ठ अधिकृत	९८०२८८७००९
		गोम प्रसाद सुनारी	सुपरभाईजर	९८०२८८७०२४
		सुमित्रा थापा	सुपरभाईजर	०६१-४३४४९२, ४३४४९५(१०५)
७.	सुचना तथा प्रविधि विभाग	चन्द्र प्रसाद बस्याल	सुपरभाईजर	९८०२८८७०१७
		रोशन बस्नेत	का.मु. कनिष्ठ अधिकृत	०६१-४३४४९२, ४३४४९५(१०६)
		रिमा गुरुङ	कनिष्ठ सहायक	०६१-४३४४९२, ४३४४९५(१०६)



अनुगमन मुकाम/कार्यालयहरु:-

क्र.स.	मुकाम/कार्यालयहरु	नाम	पद	सम्पर्क नम्बर (कार्यालय)
१.	मुकाम कार्यालय भण्डारा, चितवन	कृष्ण प्रसाद मैदाली	कनिष्ठ अधिकृत	९८०२८८७०१०
२.	मुकाम कार्यालय वानियाभार, बाँके	राजेन्द्र दुलाल	का.मु कनिष्ठ अधिकृत	९८०२८८७०१३
३.	मुकाम कार्यालय कुश्मा, पर्वत	हरि प्रसाद न्यौपाने	का.मु कनिष्ठ अधिकृत	९८०२८८७००९
४.	मुकाम कार्यालय शिसुवा, कास्की	गोम प्रसाद सुनारी	सुपरभाईजर	९८०२८८७०२४
५.	मुकाम कार्यालय योगिकुटी, रुपन्देही	चन्द्र प्रसाद बस्याल	सुपरभाईजर	९८०२८८७०१७

ख) प्रदेशगत शाखा कार्यालयहरुको विवरण :-

कोशी प्रदेश:

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१.	रामधुनी, सुनसरी	रामधुनी -६, सुनसरी	अनुराधा अधिकारी	९८०२८८७२००

मधेश प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१.	शम्भुनाथ, सप्तरी	शम्भुनाथ-३, सप्तरी	प्रदिप चौधरी	९८०२८८७१९९

बागमती प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१	मभिमटार, धादिङ	वेनीघाट -९, धादिङ	मिथिला कुवर	९८०२८८७१२१
२	ओखरबजार, मकवानपुर	थाहा -१, मकवानपुर	सविना फयल	९८०२८८७११९
३	हाँडीखोला, मकवानपुर	मनहरी-३, मकवानपुर	शोभा कुमारी बराल	९८०२८८७१२४
४	भिमफेदी, मकवानपुर	भिमफेदी-६, मकवानपुर	सुरज दुङ्गाना	९८०२८८७१२५
५	खानीखोला, धादिङ	धुनीबेंशी-८, धादिङ	रिता दाहाल (शर्मा)	९८०२८८७१४०
६	मकवानपुरगढी, मकवानपुर	मकवानपुरगढी-३, मकवानपुर	सरिता न्यौपाने	९८०२८८७१४२
७	मूरुलिभञ्ज्याङ, धादिङ	निलकण्ठ -८, धादिङ	याम बहादुर खड्का	९८०२८८७१५४
८	बेथानचोक, काभ्रेपलाञ्चोक	बेथानचोक -४,	पुजा गौडेल	९८०२८८७१६४
९	भण्डारा, चितवन	राप्ती -१, चितवन	श्याम कुमारी थापा	९८०२८८७१६५
१०	भकण्डेवेसी, काभ्रेपलाञ्चोक	नमोबुद्ध-४, काभ्रेपलाञ्चोक	सन्तोषी तिवारी	९८०२८८७२०१
११	मन्थली, रामेछाप	मन्थली-२, रामेछाप	साजन गुरुङ	९८०२८८७२०२
१२	चरिकोट, दोलखा	भिमेश्वर-७, दोलखा	प्रकृति भट्टराई	९८०२८८७२०३
१३	पाँचखाल, काभ्रेपलाञ्चोक	पाँचखाल-७, काभ्रेपलाञ्चोक	अञ्जना पराजुली	९८०२८८७२०४
१४	सिन्धुली, सिन्धुली	कमलामाई-४, सिन्धुली	सुजता पुडासैनी	९८०२८८७२१२
१५	कैलाश, मकवानपुर	कैलाश-१०, मकवानपुर	बिष्णुमति प्रजा	९८०२८८७२१३

गण्डकी प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१	वालिङ, स्याङ्जा	वालिङ -८, स्याङ्जा	विना कुमारी लुईटेल	९८०२८८७१०३
२	हातेमालोचोक, पर्वत	पैयु -४, पर्वत	खैसरा बस्याल	९८०२८८७१०५
३	चोरमारा, नवलपरासी	मध्यबिन्दु-५, नवलपरासी	ममता डुम्रे	९८०२८८७१०६
४	पोखरा, कास्की	पोखरा-१०, कास्की	देवका अर्याल	९८०२८८७१०७
५	मालुङगा, स्याङ्जा	गल्याङ-१, स्याङ्जा	पद्मा कुमारी गैरे	९८०२८८७१०९
६	कुश्मा, पर्वत	कुश्मा- १, पर्वत	सस्मिता श्रेष्ठ	९८०२८८७१०४
७	कार्किनेटा, पर्वत	फलेबास-१, पर्वत	सुर्यराज क्षेत्री	९८०२८८७११३
८	चापाकोट, स्याङ्जा	चापाकोट-१, स्याङ्जा	सृष्टी के.सी	९८०२८८७११४
९	ध्यालचोक, गोरखा	गण्डकी-८, गोरखा	ऋषिराम पंगेनी	९८०२८८७११८



१०	छेवेटार, गोरखा	गोरखा-१०, गोरखा	अस्मि परियार	९८०२८८७१२३
११	बाडखोला, स्याङ्जा	पुतलीबजार-३, स्याङ्जा	मैना थापा	९८०२८८७१२७
१२	पामे, कास्की	पोखरा-२४, कास्की	भिमा भट्टराई	९८०२८८७१२८
१३	भिमाद, तनहुँ	भिमाद-६, तनहुँ	चित्र आले	९८०२८८७१२९
१४	पालुङटार, गोरखा	पालुङटार-४, गोरखा	गंगा प्रसाद सुवेदी	९८०२८८७१३०
१५	शिशुवा, कास्की	पोखरा-३०, कास्की	मंगल बहादुर मगर	९८०२८८७१३६
१६	आबुखैरेनी, तनहुँ	आबुखैरेनी-३, तनहुँ	कविता डोटेल	९८०२८८७१३८
१७	दलदले, नवलपरासी	देवचुली-१३, नवलपरासी	मनिषा पौडेल	९८०२८८७१३९
१८	गिरुवारी, नवलपरासी	हुप्सेकोट-३ नवलपरासी	सुजता गैरे	९८०२८८७१३२
१९	हेलु, स्याङ्जा	पुतलीबजार-११, स्याङ्जा	कृष्ण प्रसाद तिवारी	९८०२८८७१४१
२०	हटिया, बाग्लुङ	गल्कोट -३, बाग्लुङ	प्रविन शर्मा	९८०२८८७१८३
२१	चित्रेभञ्ज्याङ, स्याङ्जा	हरीनास-४, स्याङ्जा	सपना कुमाल	९८०२८८७१४९
२२	घ्याम्पेसाल, गोरखा	भिमसेन-१, गोरखा	तारा ढुंगाना	९८०२८८७१५०
२३	मानेचौका, तनहुँ	भानु -११, तनहुँ	कृपा श्रेष्ठ	९८०२८८७१५१
२४	फलेवास, पर्वत	फलेवास-११, पर्वत	ज्योती कुमारी नेपाली	९८०२८८७१७५
२५	लाहाचोक, कास्की	माछापुच्छे -४, कास्की	रन्जु बराल	९८०२८८७१५३
२६	गैडाकोट, नवलपरासी	गैडाकोट-४, नवलपरासी	कृष्ण बहादुर खत्री	९८०२८८७१५५
२७	सर्दी, नवलपरासी	बिनयी -४, नवलपरासी	कोपिला वि.क	९८०२८८७१५६
२८	बगरफाँट, म्याग्दी	बेनी-५, म्याग्दी	सुजता खत्री चोखाल	९८०२८८७१७६
२९	दमेक, बाग्लुङ	जैमिनी-१, बाग्लुङ	ज्ञानुमाया क्षेत्री	९८०२८८७१७७
३०	साजबोट, तनहुँ	भानु-१, तनहुँ	प्रेम प्रसाद खनाल	९८०२८८७१८०
३१	पाँउदीढीक, लमजुङ	सुन्दर बजार-१, लमजुङ	भोजराज रिमाल	९८०२८८७१८१
३२	दमौली, तनहुँ	व्यास-१, तनहुँ	मिन माया गुरुङ	९८०२८८७१८२
३३	दरवाङ, म्याग्दी	मालिका-४, म्याग्दी	फुल माया श्रीपाली	९८०२८८७१८५
३४	बुर्तिबाङ, बाग्लुङ	ढोरपाटन-१, बाग्लुङ	सविता जि.टी.	९८०२८८७१८६
३५	लक्ष्मीबजार, गोरखा	गोरखा-९, गोरखा	मनमाया बयम्बु	९८०२८८७१९०
३६	नाउडाँडा, कास्की	अन्नपूर्ण-१, कास्की	जमुना बराल	९८०२८८७१८९
३७	बेलचौतारा, तनहुँ	शुक्ला गण्डकी-५, तनहुँ	देवी तिवारी	९८०२८८७१८८
३८	बाग्लुङ, बाग्लुङ	बाग्लुङ-१, बाग्लुङ	राज कुमारी बसेल	९८०२८८७१९३
३९	डिमुवा, पर्वत	मोदी -६, पर्वत	मनिषा कंडेल	९८०२८८७१९६
४०	रानिपानी, पर्वत	विहादी -४, पर्वत	गोमा खराल	९८०२८८७१९८
४१	फेदीखोला, स्याङ्जा	फेदीखोला-२, स्याङ्जा	सन्तोषी पौडेल	९८०२८८७२०६
४२	मिर्मी, स्याङ्जा	कालिगण्डकी-७, स्याङ्जा	खिम माया पुन	९८०२८८७२०७

लुम्बिनी प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१	रामपुर, पाल्पा	रामपुर -५, पाल्पा	दुर्गा राना	९८०२८८७१०४
२	पञ्चनगर, नवलपरासी	वर्दघाट -९, नवलपरासी	शान्ति अर्याल	९८०२८८७१०८
३	मदनपोखरा, पाल्पा	तानसेन -९, पाल्पा	अर्चना बस्याल	९८०२८८७१११
४	खस्यौली, पाल्पा	रिब्दिकोट-३, पाल्पा	युविन सुनारी	९८०२८८७११२
५	भवानीपुर, रुपन्देही	देवदह-४, रुपन्देही	कान्तिदेवी डम्मरपाल	९८०२८८७११५
६	गजेडी, रुपन्देही	कन्चन -१, रुपन्देही	गंगा सापकोटा	९८०२८८७११७
७	अमवा, रुपन्देही	सियारी-७, रुपन्देही	माया मिदुन	९८०२८८७१२६
८	मंगलापुर, रुपन्देही	तिलोत्तमा-५, रुपन्देही	नारायण बस्याल	९८०२८८७१३३
९	रानिबगीया, रुपन्देही	सैनामैना-१, रुपन्देही	स्मृती पाठक	९८०२८८७१३४
१०	योगिकुटी, रुपन्देही	तिलोत्तमा-३, रुपन्देही	कल्पना बस्याल	९८०२८८७१३९
११	भैरहवा, रुपन्देही	सिद्धार्थनगर-७, रुपन्देही	विष्णु कुमारी लुईटेल	९८०२८८७१३५
१२	आर्यभञ्ज्याङ, पाल्पा	बगनासकाली-३, पाल्पा	नैनादेवी कंडेल	९८०२८८७१३७
१३	सुलिचौर, रोल्पा	सुवर्णावती- ४, रोल्पा	सुन्दर घिमिरे	९८०२८८७१४७



१४	सुनवल, नवलपरासी	सुनवल -१ नवलपरासी	सरस्वती बोगटी	९८०२८८७१५७
१५	लुम्बिनी, रुपन्देही	लुम्बिनी सांस्कृतिक-६, रुपन्देही	नारायण प्रसाद भट्टराई	९८०२८८७१५८
१६	जुगार, रोल्पा	त्रिवेणी-५, रोल्पा	गोपाल बहादुर बोगटी	९८०२८८७१६२
१७	वामिटक्सार, गुल्मी	मुसीकोट -७, गुल्मी	अप्सरा बि.क.	९८०२८८७१६६
१८	बनगाई, कपिलवस्तु	बाणगांगा -७, कपिलवस्तु	सिर्जना अधिकारी	९८०२८८७१६७
१९	हेकुली, दाङ	दंगीशरण- ४, दाङ	किरण भण्डारी	९८०२८८७१६८
२०	बानियाभार, बाँके	वैजनाथ -४, बाँके	निर्मला नेपाली	९८०२८८७१६९
२१	मैनापोखर, बर्दिया	बढैयाताल -४, बर्दिया	भैरव बहादुर सिंह	९८०२८८७१७०
२२	मित्याल, पाल्पा	निस्दी-४, पाल्पा	सविता सोमै	९८०२८८७१७३
२३	शान्तिपुर, गुल्मी	चन्द्रकोट-४, गुल्मी	सरोज न्यौपाने	९८०२८८७१८४
२४	रुकुमकोट, रुकुम	सिस्ने-६, रुकुम	कृष्णा गौतम	९८०२८८७१८७
२५	बलेटक्सार, गुल्मी	रुरु -४, गुल्मी	अन्जिता खनाल	९८०२८८७१९२
२६	पुर्तिघाट, गुल्मी	कालीगण्डकी-४, गुल्मी	तारा कुमारी सन्यासी	९८०२८८७१९४
२७	तम्घास, गुल्मी	रेसुङ्गा -५, गुल्मी	लोकराज भण्डारी	९८०२८८७१९५
२८	प्यूठान, प्यूठान	प्यूठान-८, प्यूठान	हरिन्द्र बहादुर रावल	९८०२८८७२०८

कर्णाली प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१	वाडेलाखुरी, सल्यान	वागचौर-५, सल्यान	हरिलाल बुढाथोकी	९८०२८८७१४६
२	विरेन्द्रनगर, सुर्खेत	विरेन्द्रनगर-६, सुर्खेत	हस्त बहादुर पुन	९८०२८८७१४५
३	छिन्चु, सुर्खेत	भेरीगांगा -१२, सुर्खेत	पदम नारायण श्रेष्ठ	९८०२८८७१५९
४	मुसिकोट, रुकुम पश्चिम	मुसिकोट-३, रुकुम पश्चिम	सिर्जना के.सी.	९८०२८८७२०५
५	भोटेचौर, सल्यान	छत्रेश्वरी-६, सल्यान	भक्कु पुन	९८०२८८७२०९
६	बड्डीचौर, सुर्खेत	बराहताल-५, सुर्खेत	योगेन्द्र बहादुर मल्ल	९८०२८८७२१०

सूदूरपश्चिम प्रदेश :

क्र.स.	शाखा कार्यालय	ठेगाना	शाखा प्रमुखको नाम	सम्पर्क नम्बर
१	बुडर, डोटी	जोरायल -२, डोटी	दिनेश बोहरा	९८०२८८७१४४
२	शिखर, डोटी	शिखर-१२, डोटी	एलिसा बोहरा	९८०२८८७१६०
३	वायल, डोटी	के.आई.सी.-४, डोटी	महेश जोशी	९८०२८८७१६१
४	अमरगढी, डडेल्धुरा	अमरगढी-४, डडेल्धुरा	बम बहादुर मल्ल	९८०२८८७१६३
५	पहलमानपुर, कैलाली	घोडाघोडी-१०, कैलाली	अमेश बोगटी	९८०२८८७१७१
६	अत्तरिया, कैलाली	गोदावरी -१०, कैलाली	रमेश प्रसाद उपाध्याय	९८०२८८७१७२
७	भलारी, कञ्चनपुर	शुक्लाफाँटा-१०, कञ्चनपुर	कृष्ण बहादुर बलायर	९८०२८८७२११



लघुवित्त सम्बन्धी सिकाई तथा तालिम कार्यक्रम : २०७९ पौष २ र ३ गते



अर्धवार्षिक प्रगति समिक्षा र आगामी अवधिको लक्ष्य तथा तालिम कार्यक्रम : २०७९ फागुन १२ र १३ गते



अर्धवार्षिक प्रगति समिक्षा र आगामी अवधिको लक्ष्य तथा तालिम कार्यक्रम : २०७९ फागुन १२ र १३ गते पुरस्कृत शाखा प्रमुखहरु



वित्तीय साक्षरता कार्यक्रम गैडाकोट शाखा



वित्तीय साक्षरता कार्यक्रम मुरलीभन्ज्याङ्ग शाखा



वित्तीय साक्षरता कार्यक्रम गोरखा



केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम विरेन्द्रनगर शाखा



लाहाचोक शाखा व्यवसायको फोटो



बायल शाखा व्यवसाय प्रवर्द्धन

त्यवस्थापन समूह



श्री केशवनारायण प्रधान

प्रबन्ध सञ्चालक



श्री फणिन्द्र पाण्डे

नायव प्रमुख कार्यकारी अधिकृत



श्री हर्ष बहादुर स्याङ्तान

प्रमुख

कर्जा विभाग



श्री कृष्ण प्रसाद शर्मा

प्रमुख

आन्तरिक लेखापरीक्षण विभाग



श्री खेमनारायण रेग्मी

प्रमुख

जोखिम तथा असुली विभाग



श्री कविता पोखरेल

प्रमुख

योजना तथा अनुगमन विभाग



श्री रोशन वस्नेत

प्रमुख

सूचना तथा प्रविधि विभाग



श्री याम प्रसाद अर्याल

प्रमुख

वित्त तथा लेखा विभाग


योजना तथा अनुगमन विभाग

सूचना तथा प्रविधि विभाग

Provincial Map of Nepal



Province No.	Total No. of Districts	No. of House of Representative Constituencies	No. of Provincial Constituencies
1	14	28	56
2	8	32	64
3	13	33	66
4	11	18	36
5	12	26	52
6	10	12	24
7	9	16	32
Total	77	165	330



Legend

- International Boundary
- Province Boundary
- District Boundary



Special Data Source: Survey Department
 Population Data Source: Population Census 2011, CBS
 Government of Nepal
 Prepared By: Electoral Constituency Delimitation Commission (ECDC), 2014